



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को निम
३ बमोजिम सार्वजनिक गरिएको

(PROACTIVE DISCLOSURE)

केराबारी गाउँपालिका मोरडको दोश्रो त्रैमासिक

आ.व. २०७८/०७९




प्रकाशक

केराबारी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय



केराबारी गाउँपालिकाको परिचय

यस केराबारी गाउँपालिको गठन साविक केराबारी , याडशिला, पाटी र सिंहदेवी गाविसका सबै वार्डहरु र लेटाड भोगटेनी नपा को वार्ड नं. १ समावेश गरी मिति २०७३ साल फागुनमा भएको हो । २१९.८३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकामाको केन्द्र साविक केराबारी गाविस वार्ड नं.१ (हाल केराबारी गापा वार्ड नं. १०) मा रहेको छ । ८६८३ कुल घरधुरी रहेको यस गाउँपालिकाको जनसंख्या ३०४३१ रहेको छ । १० वटा बडाहरूमा विभाजित रहेको यो गाउँपालिकाको पुर्वमा लेटाड नपा , पश्चिममा सुनसरी जिल्लाको धरान उमनपा, उत्तरमा धनकुटा जिल्लाको चौविसे र साँगुरीगढी गाउँपालिका र दक्षिणमा सुन्दरहरैचा र बेलबारी नपाहरु पर्दछन् । समुन्द्र सतहबाट ७५ देखि २४१० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिकाको कुल साक्षरता ६५.४० प्रतिशत रहेको छ । जेफाले भ्यु टावर , सिंहदेवी, महादेव-पार्वती गुफा, पाटी, ससकन्या गुफा, याडशिला तथा ओखे भ्यु टावर , पाटी जस्ता पर्यटकीय स्थलहरु रहेको यस गाउँपालिकाको धेरै जसो भुभाग पहाडी ढाँडाकाँडाहरूले ढाकेको छ ।





गाउँ कार्यपालिकाको कार्यालय


केराबारी, मोरड

(सूचनाको हक सम्बन्धी ऐन २०६३ को दफा ५(३) अनुसार सार्वजनिक गरिएको)

१. निकायको स्वरूप र प्रकृति

नेपालको संविधान २०७२ को धारा ५६(१) अनुसार नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ प्रकारको हुनेछ । राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यो संविधान र संविधान अन्तर्गत बन्ने कानून अनुसार गर्नेछन् । स्थानीय तह अन्तर्गत गाउँपालिका नगरपालिका र जिल्ला सभा हुनेछन् । संविधानको भाग १७ धारा मा स्थानीय कार्यपालिका भाग १८ मा स्थानीय व्यवस्थापिका र भाग १९ मा स्थानीय आर्थिक कार्यप्रणालीको व्यवस्था गरिएको छ । तीन तहको सरकारमध्ये एक तहको सरकारको रूपमा आर्थिक न्यायिक, कार्यपालिकीय तथा व्यवस्थापकीय कार्य जिम्मेवारी संविधानले नै तोकिएको शासकीय स्वरूपको एक अङ्ग हो । यो आफ्नो क्षेत्रभित्र कार्यपालिकीय व्यवस्थापकीय न्यायिक तथा आर्थिक कार्यप्रणाली सञ्चालन गर्न सक्ने स्वायत्त निकायको रूपमा रहेको छ ।

केराबारी गाउँपालिकाको सांगठनिक विवरण अनुसूचीमा रहेको छ ।



२. निकायको काम, कर्तव्य र अधिकार



नेपालको संविधान, २०७२ को अनुसूचि द र स्थानीय सरकार सञ्चान ऐन २०७४ को परिच्छेद ३ दफा ११ मा निम्नानुसार काम कर्तव्य र अधिकार उल्लेख भएको छ ।

क.नगर प्रहरीको गठन सञ्चालन तथा व्यवस्थापन ।

ख.सहकारी संस्था दर्ता नियमन तथा खरेजी ।

ग.फ्रिक्वेन्सी मोड्युलेशनमा रेडियो सञ्चालन ।

घ.स्थानीय सेवाको व्यवस्थापन ।

च.स्थानीय तथ्याङ्क र अभिलेख संकलन ।

छ.स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सञ्चालन ।

ज.आधारभूत र माध्यमिक शिक्षाको योजना तर्जुमा कार्यान्वयन अनुगमन मूल्याङ्कन र नियमन ।

झ.आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति कानून मापदण्ड योजना तर्जुमा कार्यान्वयन तथा नियमन ।

।

ज.स्थानीय बजार व्यवस्थापन वातावरण संरक्षण र जैविक विविधताको संरक्षण ।

ट.स्थानीय सडक ग्रमीण सडक कृषि सडक र सिंचाइ योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन ।

ठ.गाउँसभा नगरसभा मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।

ड.स्थानीय अभिलेख व्यवस्थापन ।

ढ.जग्गाधनि दर्ता प्रमाणपूर्जा वितरण ।

ण.कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन पशु स्वास्थ्य सम्बन्धि कार्य ।

त.ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन ।

थ.बेरोजगारको तथ्याङ्क सङ्कलन ।

द.कृषि प्रसारको व्यवस्थापन सञ्चालन र नियन्त्रण ।

ध.खानेपानी साना जलविद्युत आयोजना र वैकल्पिक उर्जा ।

न.विपद व्यवस्थापन ।

प.जलाधार बन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण ।

फ.भाषा संस्कृति तथा लिलतकलाको संरक्षण र विकास ।

३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

क्र.स .न.	नाम	पद	शाखा	सम्पर्क नं
१	सुदर्शन दाहाल	प्रमुख प्रशासकिय अधिकृत		९८५२०८०२९३
२	कृष्ण कुमार न्यौपाने	अधिकृत स्तर सातौ	लेखा	९८५२०८०२९४



३	अर्जुन घिमिरे	अधिकृत स्तर सातौ	शिक्षा	९८५२०५२७२२
४	टोम प्रसाद चौलागाई	संयोजक	स्वास्थ्य	९८५२०६३१९७
५	वाशिलाल शाह	अधिकृत	पशुसेवा	९८४२८४५८२९
६	युवराज निरौला	अधिकृत	प्रशासन	९८४१९९५४७०
७	रोशन प्रसाद गुप्ता	इंजिनियर	प्राविधिक	९८४३६९९३००
८	सुवास सुवेदी	सुचना प्रविधि अधिकृत	सुचना प्रविधि	९८६७७८८४००
९	अनिस आचार्य	रोजगार संयोजक	रोजगार	९८४०९९९४९९
१०	ऋषिराम निरौला	सहायक स्तर पाँचौ	घर नक्शा	९८४२४४६९६१
११	चन्द्र वहादुर वस्नेत	सहायक स्तर पाँचौ	योजना	९८५२०३३२५६
१२	राजन श्रेष्ठ	सहायक स्तर पाँचौ	शा.शु., पञ्चिकरण, न्यायिक	९८५२०३२२६०
१३	टेक प्रसाद वास्तोला	सहायक स्तर पाँचौ	कृषि	९८४५७७०५०५
१४	दिनेश बुढाथोकी	सहायक स्तर पाँचौ	लेखा	९८४२३४४२१८
१५	भारति धिताल	सहायक स्तर पाँचौ	आलेप, राजश्व	९८४२३४२२२७
१६	संजय कार्की	कम्प्युटर अपरेटर	योजना	९८२७०२२२६५
१७	बसन्त चिमरिया	सहायक स्तर पाँचौ	शिक्षा	९८४१९०८४८३
१८	ख्यामराज न्यौपाने	सव-इंजिनियर	प्राविधिक	९८४२१६६५३६
१९	बिसाल दाहाल	सव-इंजिनियर	प्राविधिक	९८११३१११०२
२०	कुन्ता शर्मा	सव-इंजिनियर	प्राविधिक	९८४००९९७८५
२१	सुजन कोईराला	एम.आई.यस. अपरेटर	पञ्चिकरण	९८४२१२३९३३
२२	श्याम कुमार श्रेष्ठ	खा.प.स.टे.	प्राविधिक	९८४२२५४७७८
२३	आशिस श्रेष्ठ	प्राविधिक सहायक	रोजगार	९८०७०३५९०३
२४	विवेक भट्टराई	अ.सव.ईंजिनियर	प्राविधिक	९८५२०८१७८९
२५	मिना महाडी	स.म.वि.नि.	जिन्सि, भण्डार	९८४२३७२३८७
२६	संगिता भण्डारी	स.म.वि.नि.	महिला बालबालिका	९८४२१५७१२०
२७	चिरञ्जीवि पराजुली	सह- संयोजक	स्वास्थ्य	९८५२०२९३८३
२८	लोचन निरौला	सहायक कम्प्युटर अपरेटर	लेखा	९८६२१८७३८३
२९	विजय कुमार यादव	अमिन	प्राविधिक	९८६३९०९२२५



३०	टेक वहादुर वि.क.	ना.प्रा.स	कृषि	९८१७३६७४६२
३१	विष्णु प्रसाद शिरदेत	ना.प.स्वा.प्रा.	पशुसेवा	९८१४३२८८६४
३२	शूशू श्रेष्ठ	ना.प.स्वा.प्रा.	पशुसेवा	९८०७०७५४६२
३३	रोसन श्रेष्ठ	ना.प.स्वा.प्रा.	पशुसेवा	९८१६३३१९९९
३४	दुर्गा प्रसाद कट्टेल	फिल्ड सहायक	पञ्चिकरण	९८१६३०२७३४
३५	मोहन प्रसाद भण्डारी	फिल्ड सहायक	पञ्चिकरण	९८४३१४३६९३
३६	लक्ष्मि शर्मा	अ.सव.ईन्जिनियर	प्राविधिक	९८४२५६६८७१
३७	अजय विके	अ.सव.ईन्जिनियर	प्राविधिक	९८१२३७०१४७
३८	जिवन तिम्सिना	अ.सव.ईन्जिनियर	प्राविधिक	९८११३२९९६९
३९	टंक ढकाल	खा.पा.स.टे.	प्राविधिक	९८४२९९३७८०
४०	दिवश निरौला	अ.सव.ईन्जिनियर	प्राविधिक	९८२५३७८७८४
४१	रन्जित राजवंशी	अ.सव.ईन्जिनियर	प्राविधिक	९८०५३१७२१८
४२	आसिका बराईली	सि.वि.आर.एफ. सहजकर्ता	स्वास्थ्य	९८६२३४६०६०
४३	इन्द्र कुमारी खतिवडा	सि.वि.आर.एफ. सहजकर्ता	स्वास्थ्य	९८४०९४५०७१
४४	पुजा ओझा	सि.वि.आर.एफ. सहजकर्ता	स्वास्थ्य	९८२५३२३३६३
४५	रिनु थापा	सि.वि.आर.एफ. सहजकर्ता	स्वास्थ्य	९८०८१२६४९२
४६	निमा तामाङ	उद्यम विकास सहजकर्ता	उद्यम विकास	९८१६३४११०२
४७	सृष्टि राई	उद्यम विकास सहजकर्ता	उद्यम विकास	९८६९१३७००५
४८	काजिमान रोक्का नेपाली	कार्यलय सहयोगी		९८६९७९८१२२
४९	तिर्था बराल	कार्यलय सहयोगी		९८६२२८८८८६९
५०	जित वहादुर बस्नेत	सुरक्षा गार्ड		९८४२३२६५४३
५१	नविन कुमार राई	सुरक्षा गार्ड		९८४१८३७८१४
५२	प्रेम वहादुर तामाङ	हलुका सवारी चालक		९८२५७०८९५८
५३	गोविन्द वहादुर खड्का	हलुका सवारी चालक		९८६५४३६१७०
५४	अनु कार्की	हलुका सवारी चालक		९८१०४८२२५४
५५	प्रमोद कुमार मल्लिक	स्विपर		९८११००२९८८



केराबारी गाउँपालिका, वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

क्र.स.	नाम	पद	सम्पर्क नं	कार्यरत कार्यालय
१	माइकल राई	वडा सचिव	९८६२२८३६५४	१ नं वडा कार्यालय
२	संगीता लिम्बू	कार्यालय सहयोगी	९८१९०५११३८	
३	रत्न बहादुर बुढाथोकी	वडा सचिव	९८०४०९९६५२	२ नं वडा कार्यालय
४	सन्त कुमारी लिम्बू	कार्यालय सहयोगी	९८१२३९८०९३	
५	चित्र बहादुर चौहान	वडा सचिव	९८४२१८००७२	३ नं वडा कार्यालय
६	नीर बहादुर मगर	कार्यालय सहयोगी	९८१०४२९९३६९	
७	फुल प्रसाद कट्टेल	वडा सचिव	९८६२२८५५५७	४ नं वडा कार्यालय
८	अम्बर सिंह तामाड	कार्यालय सहयोगी	९८१९०३०२०९	
९	पुष्पराज दाहाल	वडा सचिव	९८६२२९९९३६५	५ नं वडा कार्यालय
१०	भरत लिम्बू	कार्यालय सहयोगी	९८००९४४९८४	
११	पवन कुमार यादव	वडा सचिव	९८४५८८६४६२	६ नं वडा कार्यालय
१२	सावित्रा देवी वर्देवा	कार्यालय सहयोगी	९८००९९४४९६	
१३	सिर्जना तामाड	वडा सचिव	९८४२३८३८९९	७ नं वडा कार्यालय
१४	विवेक भण्डारी	कार्यालय सहयोगी	९८२७३६२६३२	
१५	विमला पौडेल	वडा सचिव	९८०६०५८७५३	८ नं वडा कार्यालय
१६	कौशल पाण्डे	कार्यालय सहयोगी	९८०७०९७६२३	
१७	अरुण खतिवडा	वडा सचिव	९८६२०७५९७१	९ नं वडा कार्यालय
१८	राजेश पोखरेल	कार्यालय सहयोगी	९८१७३६००१७	
१९	निशा मगर	कार्यालय सहयोगी	९८६१९१००६२	१० नं वडा कार्यालय
२०	देश बहादुर मोक्तान तामाड	वडा सचिव	९८४२०५८७१६	
२१	श्री कोपीला राई	कार्यालय सहयोगी	९८०४९२९७६५	



स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी

सि.नं.	नाम	पद	तह	स्वास्थ्य संस्थामा नाम	सम्पर्क नं	स्थायि/करार
१	डा सुवास कुमार सिंह	मे सु	आठौं	पालिका अस्पताल		करार
२	गोकर्ण पराजुली	सिअहेब	छैटौं	केराबारी स्वा चौ	९८४२०६६१२९	स्थायि
३	चन्दा गौतम		छैटौं	केराबारी स्वा चौ		स्थायि
४	रमेश भट्टराई	हे अ	पाँचौ	केराबारी स्वा चौ		स्थायि
५	नानु मायाँ तामाड	सिअहेब	पाँचौ	केराबारी स्वा चौ		स्थायि
६	कोपिला खनाल	अ हे ब	चौथो	केराबारी स्वा चौ		स्थायि
७	रन्जना श्रेष्ठ	अ न मी	चौथो	केराबारी स्वा चौ		स्थायि
८	राजन कार्की	हे अ	पाँचौ	केराबारी स्वा चौ		करार
९	अस्मिता बीक	स्टाप नर्स	पाँचौ	केराबारी स्वा चौ		करार
१०	धिरज श्रेष्ठ	ल्या टे	पाँचौ	केराबारी स्वा चौ		करार
११	रेजिना बिक	अ न मी	चौथो	केराबारी स्वा चौ		करार
१२	सुमीत्रा राई	अ न मी	चौथो	केराबारी स्वा चौ		करार
१३	अम्बीका बुढाथोकी	अ न मी	चौथो	केराबारी स्वा चौ		करार
१४	सरस्वी श्रेष्ठ	ल्या अ	चौथो	केराबारी स्वा चौ		करार
१५	नवराज आचार्य	का स	श्रेणी बिहिन	केराबारी स्वा चौ		करार
१६	छबी मायाँ मगर	का स	श्रेणी बिहिन	केराबारी स्वा चौ		करार
१७	शान्ती कार्की कटुवाल	का स	श्रेणी बिहिन	केराबारी स्वा चौ		करार
१८	बाल कूण्ण शाही	सिअहेब	छैटौं	याडसिला स्वा चौ	९८५११६१०४०	स्थायि
१९	सुस्मीता थापा	अ न मी	चौथो	याडसिला स्वा चौ		स्थायि
२०	कमला खडका	अ न मी	चौथो	याडसिला स्वा चौ		स्थायि
२१	निमा लोच्चन	ल्या अ	चौथो	याडसिला स्वा चौ		करार
२२	गौरी मायाँ लिम्बु	का स	श्रेणी बिहिन	याडसिला स्वा चौ		करार



२३	राजकुमार यादव	सिअहेब	छैटौं	पाटी स्वा चौ	९८४२७१४०७५	स्थायि
२४	अमरेन्द्र कुमार शाह	सिअहेब	छैटौं	पाटी स्वा चौ		स्थायि
२५	शसि यादव	सिअ न मी	पाँचौ	पाटी स्वा चौ		स्थायि
२६	भिम कुमारिलिम्बु	सिअ न मी	पाँचौ	पाटी स्वा चौ		स्थायि
२७	सींह बहादुर लिम्बू	का स	श्रेणी बिहिन	पाटी स्वा चौ		स्थायि
२८	दिपक पौड़याल	अ हे ब	चौथो	सिंहदेवी स्वा चौ	९८१०५८६५०४	स्थायि
२९	देव सुन्दरि यादव	अ न मी	पाँचौ	सिंहदेवी स्वा चौ		स्थायि
३०	बुनुपिठाकोटे मगर	ल्या अ	श्रेणी बिहिन	सिंहदेवी स्वा चौ		करार
३१	सावीत्रा यस्माली	सिअहेब	पाँचौ	सिंहदेवी स्वा चौ		स्थायि
३२	युवराज शाही	का स	श्रेणी बिहिन	सिंहदेवी स्वा चौ		करार
३३	राम पुकार राउत	अ हे ब	चौथो	बिहिबारे आ स्वा	९८४२१६६०४१	स्थायि
३४	कौशिला राई	अ न मी	चौथो	बिहिबारे आ स्वा		करार
३५	आरती सुनाम	अ न मी	चौथो	रामपुर सहरी	९८११७२०२०९	करार
३६	कमल प्रसाद पौडेल	सिअहेब	पाँचौ	घंघरु अधारभुत	९८४२०८६८४६	स्थायि
३७	रेखा कोईराला	अ न मी	चौथो	घंघरु अधारभुत		स्थायि
३८	सुमीत्रा राई	अ न मी	चौथो	घंघरु अधारभुत		करार
३९	सिर्जना बिक	अ न मी	चौथो	घंघरु अधारभुत		करार
४०	रविन साप्कोटा	ल्या अ	चौथो	घंघरु अधारभुत		करार
४१	सरस्वी राई	का स	श्रेणी बिहिन	घंघरु अधारभुत		करार
४२	राधा सन्जेल	सिअ न मी	पाँचौ	आमजुगी अधारभुत	९८४२५२०३१३	स्थायि
४३	निर्मला थारू	अ हे ब	चौथो	आमजुगी अधारभुत		करार
४४	सिता चर्मकार	अ हे ब	चौथो	आमजुगी अधारभुत		स्थायि
४५	बाल कुमारी चालिसे	सिअहेब	पाँचौ	मुगु अधारभुत	९८४१८५९७३०	स्थायि
४६	भिम मायाँ मगर	अ न मी	चौथो	मुगु अधारभुत		करार
४७	बिमला श्रेष्ठ	अ न मी	चौथो	मुगु अधारभुत		करार
४८	शानी तामाङ	का स	श्रेणी बिहिन	मुगु अधारभुत		करार



४९	अनिता बि क	अ न मी	चौथो	चम्पाखोली अधारभुत	९८४२०६८९८४	करार
५०	अमृता फुयाल	अ हे ब	चौथो	चम्पाखोली अधारभुत		करार
५१	पृथ्वी मायाँ लावती	का स	श्रेणी बिहिन	चम्पाखोली अधारभुत		करार
५२	कृष्णनन्द भट्ट	अ हे ब	चौथो	चिउरी भड्याड अधारभुत	९८१२७७२५२४	करार
५३	चन्द्र मायाँ कार्की	अ न मी	पाँचौ	चिउरी भड्याड अधारभुत		स्थायि
५४	शुस्मा राई	का स	श्रेणी बिहिन	चिउरी भड्याड अधारभुत		करार

वेबसाइट लिंक: <http://www.kerabarimun.gov.np/staff>

४. निकायबाट प्रदान गरिने सेवाहरु:

१. सम्पत्ति कर मालपोत तथा भुमिकर
२. चारकिला प्रमाणित तथा सिफारिस
३. अंगिकृत नागरिकता वंशज नागरिकता प्रमाणपत्र र प्रतिलिपिको सिफारिस
४. घर नक्सा पास तथा नामसारी
५. व्यक्तिगत घटना दर्ता (सम्बन्ध विच्छेद बसाइसराई विवाह मृत्यु जन्म दर्ता)
६. नाता प्रमाणित
७. व्यवसाय दर्ता तथा नविकरण ।
८. योजना जाँचपास फरफारक र अन्तिम भुक्तानी
९. योजना समझौता मूल्याङ्कन तथा फरफारक ।

सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

निकायको शाखाहरु	जिम्मेवार अधिकारी
लेखा शाखा	लेखा अधिकृत कृष्ण कुमार न्यौपाने
योजना तथा प्रशासन शाखा	शा.अ. युवराज निरौला
पञ्चिकरण	बडा सचिवहरु
स्वास्थ्य शाखा	ज.स्वा.नि. टोम प्रसाद चौलागाई
शिक्षा	शा.अ. अर्जुन घिमिरे
प्रविधिक	इन्जिनियर रोशन प्रसाद गुप्ता
कृषि	सहायक पाँचौ टेक प्रसाद वास्तोला
पशु स्वास्थ्य	शा.अ. वाशिलाल शाह
महिला तथा वालवालिका	सहायक चौथो मिना पहाडी
सूचना प्रविधि शाखा	सूचना प्रविधि अधिकृत सुवास सुवेदी



रोजगार शाखा	रोजगार संयोजक अनिस आचार्य
घरनक्सा शाखा	सहायक पाचौं ऋषिराम निरौला
नापि शाखा	अमिन विजय कुमार यादव
उद्यम विकास शाखा	सहायक चौथो निमा तामाङ

सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अधिकारी

क्र.सं .	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१	नागरिकता र प्रतिलिपि सिफारिस	१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विधार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिन मुचुल्का तयार गरी सिफारिस	वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिनको हकमा बढीमा ३ दिनभित्र	



		<p>हकमा)</p> <p>६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि</p> <p>७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति</p> <p>८) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि/सङ्कल नागरिकता प्रमाण पत्र</p> <p>९) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने</p> <p>।</p>		
२	नाबालक परिचयपत्र सिफारिस	<p>१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि</p> <p>३) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने</p> <p>४) ना बालक अनिवार्य उपस्थित हुनु पर्ने</p> <p>५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p> <p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		प्रमाण	उपलब्ध गराउने			
३	अंगिकृत नागरिकता सिफारिस	<p>१) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र</p> <p>२) पासपोर्ट साईजको फोटो ३ प्रति</p> <p>३) सर्जिमिन मुचुल्का ४) श्रीमानको नागरिकता प्रमाण पत्र सक्ल/प्रतिलिपि</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सक्ल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने , काननी राय आवश्यक भएमा राय सोध्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) अनुसूची ७ को ढाँचामा नागरिकता सिफारिसको</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			अभिलेख राखे ।			
४	दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिसहरक जन्म मिति संशोधन सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) सम्बन्धित व्यक्ति वा हक्काला उपस्थित भई सनाखत गर्नु पर्ने ४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
५	अपाङ्ग सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रजन्मदर्ता को प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>सुपरीटेन्डेन्टको सिफारिस</p> <p>३) व्यक्ति स्व यं उपस्थित हुनुपर्ने वा सम्बन्धित व्यक्तीको प्रतिनिधि</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने</p> <p>५.) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
६	छात्रबृत्ति सिफारिस	<p>१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p> <p>४) अध्ययन गर्दै गरेको शिक्षिक संस्थाको कागज</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिन मुचुल्का तयार गरी सिफारिस</p>	<p>वडा अध्यक्ष/का.बा.वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिनको हकमा बढीमा ३ दिनभित्र</p>



			तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
७	विपन्न विद्यार्थी छात्रबूति सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ३) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) आवश्यकता अनुसार सज्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
८	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य	१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कार्यालयको पत्र ३) विषयसँग	१) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



		<p>सम्बन्धित अन्य कागजातहरु</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले विवरण तयार गर्ने</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
९	जन्म दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) बालकको बाबुआमाको नागरिकता</p> <p>३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद</p> <p>४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) घटना घटेको ३५ दिन भित्र एक घर परिवारको उमेर पुगेको व्यक्तिले सूचना दिने</p> <p>३) घटना घटेको ३५ दिन नाथेको भए तोकिएको शुल्क बुझाउने</p> <p>४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।</p> <p>५) बाबु वा आमाको जन्म खुलेको कागज</p>	वडा सचिव	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
१०	मृत्यु दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता</p> <p>३) मृतकसँग</p>	<p>१) घटना घटेको ३५ दिन भित्र एक घर परिवारको सदस्यले</p> <p>२) घटना घटेको ३५ दिन</p>	वडा सचिव	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>सम्बन्ध जोडिने प्रमाणपत्र</p> <p>४) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जिमिन पत्र</p> <p>५) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जिमिन पत्र</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सञ्चल प्रमाण</p>	<p>नाथेको भए तोकिएको शुल्क बुझाउने</p> <p>३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।</p> <p>३) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जिमिन मुचुलका तयार गर्ने</p>			
११	बसाई सराई जानेहआउने दर्ता	<p>१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) बसाई सराई गरी जानेको हकमा परिवारको आधिकारिक विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात</p> <p>३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने</p> <p>४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी</p>	<p>१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए एक घर परिवारको सदस्यले</p> <p>२)</p> <p>एकजनाकोमात्र बसाई सराई भए निजले सूचना दिने</p> <p>३) घटना घटेको ३५ दिन नाथेको भए तोकिएको शुल्क बुझाउने</p> <p>४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध</p>	वडा सचिव	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>ल्याएको प्रमाणपत्र</p> <p>५) जानेटआउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ता र विवाह दर्ताको प्रतिलिपि</p> <p>६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण</p>	गराउने ।			
१२	सम्बन्ध विच्छेद दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि</p> <p>३) पतिपत्रीको नागरिकताको प्रतिलिपि १ २१ प्रति</p> <p>४) केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने</p> <p>५) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण</p>	<p>१) सम्बन्ध विच्छेद भएको पति वा पत्रीले सूचना फाराम भरी सूचना दिने ।</p> <p>२) घटना घटेको ३५ दिन नाधेको भए तोकिएको शुल्क बुझाउने</p> <p>३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने</p> <p>४) दर्ता किताबमा बेर्गलै अभिलेख राख्ने</p>	<p>बडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>
१३	विवाह दर्ता	<p>१) निवेदन पत्र</p> <p>२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको</p>	<p>१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने</p> <p>२) घटना घटेको</p>	<p>बडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/बडा सचिव, सम्बन्धित</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३</p>



		<p>प्रतिलिपि</p> <p>३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने</p> <p>३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने</p> <p>४) दुलाह दुलहीको फोटो</p>	फौटका कर्मचारी		दिनभित्र
१४	अस्थाई बसोबास सिफारिस	<p>१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम</p> <p>२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र</p> <p>४) घरबहाल कर तिरिका रसिद</p> <p>५) घरबहालको सम्झौता पत्र</p> <p>६) सरसफाई कार्डको</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिन मुचुल्का तयार गरी सिफारिस</p>	<p>वडा अध्यक्ष/का.बा.व सचिव, सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार र</p>	<p>सोही दिन सर्जिनको हकमा बढीमा ३ दिनभित्र</p>



		प्रतिलिपी/सङ्कल प्रमाण	तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने			
१५	स्थायी बसोबास सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ४) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



१६	आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित	<p>१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जग्गाधनी प्रमाण पूर्जी</p> <p>३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात</p> <p>४) अन्य आवश्यक कागजात</p> <p>५) सर्जिमिन मुचुल्का</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p> <p>६) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>
१७	आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात</p> <p>३) सरसफाई</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>कार्डको प्रतिलिपि/सङ्कल्प प्रमाण</p>	<p>सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
१८	कोर्ट फः मिनाहा सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरू ३) कोर्ट फः मिनाहा हुन पर्ने स्पष्ट कारण लिखित रूपमा दिनु पर्ने ४) स्थानीय सर्जिमिनकामुचुल्का ५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल्प प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन</p>	वडा अध्यक्ष/का.बा.वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



			<p>मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
१९	जिवितसँगको नाता प्रमाणित	<p>१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) सर्जिमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) नाता प्रमाणित गर्ने व्यक्तिहरूको २ प्रति पासपोर्ट साइजको फोटो</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			गराउने				
२०	मृतकसँगको नाता प्रमाणित	<p>१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) हकदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि</p> <p>७) हकदारहरूको पासपोर्ट साईजको फोटो ४ प्रति</p> <p>८) स्थानीय सर्जिमिन मुचुल्का</p> <p>९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुल्का</p> <p>१०) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुल्का माग गर्ने</p> <p>६) निवेदकले तोकिएको शुलक बुझाउने</p> <p>७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	
२१	जिवित रहेको सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा</p>	



		<p>निवेदन पत्र</p> <p>२) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने</p> <p>३) दुई प्रति पासपोर्ट साइजको फोटो</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद कर निधारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.</p> <p>वडा अध्यक्ष/वडा</p> <p>सचिवले सम्बन्धित</p> <p>कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन</p> <p>मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>सचिव, सम्बन्धित फौटका कर्मचारी</p>	<p>र</p>	<p>बढीमा ३ दिनभित्र</p>	
२२	विद्युत जडान सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि</p> <p>३) हक भोगको श्रोत खुल्ने कागजात</p> <p>४) अन्य आवश्यक कागजातहरू</p> <p>५) चालु आ. व.</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा</p> <p>वडा अध्यक्ष/वडा</p> <p>सचिवले सम्बन्धित</p> <p>कर्मचारीलाई तोक आदेश गर्ने</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	



		<p>सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन</p> <p>मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>			
२३	चौपाय सम्बन्धी सिफारिस	<p>१) कारण सहितको निवेदन</p> <p>२) चौपाया लाने ठाउँको स्वीकृत पत्र</p> <p>३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने</p> <p>४) चौपाय पालन गर्नेका हकमा स्थान र छरिछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले</p> <p>सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन</p> <p>मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p>	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



			५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
२४	आन्तरिक बसाई सराई सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि ३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि रघर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात ४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



		<p>स्वीकृत भएको कागजात</p> <p>५) घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको समझौता</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>				
२५	संरक्षक सिफारिस (व्यक्तिगत)	<p>१) निवेदन २) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का</p> <p>४) स्थानीय सर्जिमिन मुचुल्का</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) विस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुलक बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			सिफारिस उपलब्ध				
२६	निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस	<p>१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) विपन्नता खुल्ने प्रमाण कागजात</p> <p>३) सिफारिस आवश्यक भएको अन्य कारण</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कलन प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमेन</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमेनको हकमा बढीमा ३ दिनभित्र</p>	
२७	व्यक्तिगत विवरण सिफारिस	<p>१) निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोत</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमेनको हकमा बढीमा ३ दिनभित्र</p>	



		<p>र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद</p> <p>४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>बडा अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>		
२८	जन्म मिति प्रमाणित	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) बसाई सरी आएको भए सो को प्रमाण पत्र</p> <p>४) चालु आ. व. सम्मको मालापोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) बडा अध्यक्ष/का.बा. बडा अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको</p>	<p>बडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p> <p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>तिरेको रसिद ५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कलन प्रमाण</p>	<p>कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
२९	विवाह प्रमाणित	<p>१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) विसा २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने			
३०	घर पाताल प्रमाणित	१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) घरको नक्सा , नक्सा पास प्रमाण पत्र ३) स्थलगत निरीक्षण प्रतिवेदन ४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का ६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रा प्रा। ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	प्रा प्रा। सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
३१	कागजरमझुरीनामा प्रमाणित	१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) चालु आ. व.	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा.व	वडा डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>३) प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरूको प्रतिलिपि</p> <p>४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>बडा अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
३२	हकवाला वा हकदार प्रमाणित	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन</p> <p>२) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) हकदार प्रमाणितका लागि स्थलगत सर्जिमिन</p> <p>४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज</p> <p>५) चालु आ. व. सम्मको मालपोत</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) बडा अध्यक्ष/का.बा. बडा अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p>	<p>बडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/बडा सचिव सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरिको रसिद ६) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
३३	अविवाहित प्रमाणित	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र</p> <p>३) स्थानीय सर्जिमिन मुचुल्काको पत्र</p> <p>४) विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई</p> <p>३) तोक आदेश गर्ने</p> <p>४) निवेदन दर्ता गर्ने</p> <p>५) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जिमिन मुचुल्का माग गर्ने</p> <p>६) निवेदकले तोकिएको</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने				
३४	अंग्रेजी सिफारिस तथा प्रमाणित		१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद ४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
३५	मिलापत्र कागज उजुरी दर्ता	१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन	१) निवेदन सहित तोकिएको कागजातहरु	न्यायीक समिति	सभाको निर्णय अनुसा	सोही दिन सर्जिमिनको हकमा	



		<p>२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) विषयसँग सम्बन्धित अन्य कागजातहरु</p> <p>४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>पेश गर्ने</p> <p>२) उपच्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>		R	बढीमा ३ दिनभित्र
३६	उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिसहप्रमाणितहरु	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन</p> <p>२) विषय सँग सम्बन्धित प्रमाण कागजात</p> <p>३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको</p>		वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>७) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>८) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>९) निवेदन दर्ता गर्ने</p> <p>१०) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>११) निवेदकले तोकिएको शुल्क बुझाउने</p>			
३७	जग्गा दर्ता सिफारिस	<p>१) निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>४) साविक लगत प्रमाणित प्रतिलिपि</p> <p>५) फिल्डबुक उतार</p> <p>६) स्थलगत निरीक्षण प्रतिवेदन</p> <p>७) जग्गाको नापी नक्सा</p> <p>८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरू</p> <p>९) स्थानीय सर्जिमिन मुचुल्का</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		१०) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने			
३८	घर जग्गा नामसारी सिफारिस	१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मूलक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ५) सर्जिमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जिमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ । ८) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		प्रमाण				
३९	जगगा मूल्याङ्कन सिफारिस्त्रप्रमाणित	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) जगगा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>३) जगगाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण</p> <p>४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जिमिन मुचुल्का</p> <p>५) चालु आ. व. सम्मको मालपोत र घर जगगा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने वडा</p> <p>४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>		सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
४०	घर कायम सिफारिस	<p>१) घरकायम सिफारिस पा ऊ भन्ने सम्बन्धी निवेदन</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा</p>	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) स्थलगत प्रतिवेदन</p> <p>५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
४१	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	<p>१) निवेदन</p> <p>२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) नापी नक्सा</p> <p>४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>५) जग्गाधनीको स्वीकृतिको</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>सनाखत गर्नुपर्ने</p> <p>६) जग्गा धनीले सनाखत गरेको कागजात</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध</p>			
४२	घर बाटो प्रमाणित	<p>१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने)</p> <p>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जग्गा धनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि</p> <p>३) जग्गा रहेको क्षेत्रको प्रमाणित सङ्कल नापी नक्सा</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) लिने दिने दुवै व्यक्ति नागरिकताका</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.</p> <p>वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले</p>	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसार R	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
४३	चार किल्ला प्रमाणित	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपि ६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सोही दिन, सर्जिमिनको निर्णय अनुसार र</p>	<p>सभाको निर्णय अनुसार बढीमा ३ दिनभित्र</p>



		प्रमाण	सिफारिस उपलब्ध गराउने			
४४	जग्गा रेखांकनको कार्यसो कार्यमा रोहबर	<p>१) निवेदन पत्र</p> <p>२) सम्बन्धित कार्यालयको पत्र</p> <p>३) प्राविधिक प्रतिवेदन</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सञ्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सञ्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>
४५	जग्गा धनीपूर्जा हराएको सिफारिस	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) चालु आ. व.</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सञ्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीयसर्जिमिन मुचुल्का ५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
४६	पूर्जामा घरकायम गर्ने सिफारिस	<p>१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ३) निर्माण सम्पत्ति प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता</p>	<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>कागजात</p> <p>५) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुलक बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
४७	मोही लगत कट्टा सिफारिस	<p>१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन</p> <p>२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि</p> <p>४) जग्गाको प्रमाणित नापी नक्सा</p> <p>५) चालु आ.व. सम्मको मालापोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद</p> <p>६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवल सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुलक बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई</p>		<p>वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p> <p>र</p> <p>लाग्ने समय: सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



			सिफारिस उपलब्ध गराउन				
४८	धारा जडान सिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि</p> <p>३) जग्गा धनी प्रमाण पूजाको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.व</p> <p>वडा</p> <p>अध्यक्ष/वडा</p> <p>सचिवले</p> <p>सम्बन्धित</p> <p>कर्मचारीलाई</p> <p>तोक आदेश</p> <p>गर्ने</p> <p>वडा</p> <p>अध्यक्ष/का.बा.व</p> <p>डा अध्यक्ष/वडा</p> <p>सचिव, सम्बन्धित</p> <p>फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय</p> <p>अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	
४९	घर कोठा खोल्न कार्य रोहबरमा बस्ने कार्य	<p>१) कारण प्रष्ठ खुलेको निवेदन</p> <p>२) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरिको</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) वडा अध्यक्ष/का.बा.व</p>	<p>वडा</p> <p>अध्यक्ष/का.बा.व</p> <p>डा अध्यक्ष/वडा</p> <p>सचिव, सम्बन्धित</p> <p>फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय</p> <p>अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>	



		<p>रसिद</p> <p>३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपि</p> <p>४) जिल्ला प्रशासन कार्यालयको पत्र</p> <p>५) स्थानीय सर्जिमिन मुचुलका</p> <p>६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमिन मुचुलका</p> <p>७) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>बडा</p> <p>अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) रोहबरमा बस्ने कर्मचारी तोकने</p> <p>७) बडा कार्यालयबाट प्रषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि</p>			
५०	एकिकृत सम्पत्ति करघर जग्गा कर	<p>१) निवेदन २) जग्गा धनी प्रमाण पूजाको प्रतिलिपि</p> <p>३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि</p> <p>४) भवन रुजग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि</p> <p>५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन</p>	<p>१) बडा</p> <p>अध्यक्ष/का.बा. बडा अध्यक्ष/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>४) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी बडा अध्यक्ष/का.बा. बडा अध्यक्ष/बडा सचिव समक्ष पेश गर्ने</p> <p>५) तोकिएको कर बुझाउने</p>	<p>बडा</p> <p>अध्यक्ष/का.बा.व डा अध्यक्ष/बडा सचिव सम्बन्धित फाँटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>६) मालपोत तिरेको रसिद</p> <p>७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजमा कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि</p> <p>८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि</p> <p>९) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>६) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।</p>			
५१	बहाल कर	<p>१) निवेदन पत्र</p> <p>२) बहाल सम्झौता</p> <p>३) नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) नागरिकताको प्रमाणित प्रतिलिपि</p> <p>५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>१) प्रा प्रा ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी प्राप्तां समक्ष पेश गर्ने</p> <p>३) तोकिएको कर बुझाउने</p> <p>४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने</p>	प्रा प्रा सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
५२	मालपोत वा भूमि कर	<p>१) निवेदन पत्र</p> <p>२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा , नवीकरणका लागि</p>	<p>१) वडा अध्यक्ष/का.बा.</p> <p>वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फौटका कर्मचारी</p>	वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>अधिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक ३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण ४) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी बडा अध्यक्ष/का.बा. बडा अध्यक्ष/बडा सचिव समक्ष पेश गर्ने ३) तोकिएको कर बुझाउने ४) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।</p>		
५३	घर नक्सा पास	<p>१) जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) चालु आ. व. सम्मको मालपोत कर तिरेको रसिद कर ३) नागरिकता ४) नक्साहरू ५) घर नक्सा</p>	<p>१) प्रा प्रा ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने ३) तोकिएको कर बुझाउने</p>	<p>प्रा प्रा इन्जिनियर सर्वेक्षक वा सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p> <p>नियमानुसा र</p>
५४	व्यवसाय दर्ता सिफारिस	<p>१) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) प्रा प्रा ले</p>	<p>प्रा प्रा सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p> <p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>३) आपनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</p> <p>५) दुई प्रति पासपोर्ट साइजको फोटो</p> <p>६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कलⁿ प्रमाण</p>	<p>सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
५५	व्यवसाय बन्द सिफारिस	<p>१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सङ्कल</p> <p>४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि</p> <p>५) स्थलगत प्रतिवेदन</p> <p>६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) प्रा प्रा। ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सज्जिमिन</p> <p>५) निवेदकले गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले</p>	प्रा प्रा। सम्बन्धित फैंटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>सम्बन्धित दुतावासको पत्र ७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>८) सरसफाई कार्डको प्रतिलिपि/सब्ल प्रमाण</p>	<p>तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
५६	व्यवसाय सञ्चालन नभएको सिफारिस	<p>१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र</p> <p>२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र</p> <p>४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) स्थलगत प्रतिवेदन</p> <p>६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्रा प्रा।आ। ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारसर्जिमन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस</p>	<p>प्रा प्रा।आ।</p> <p>सम्बन्धित फैंटका</p> <p>कर्मचारी</p>	<p>सभाको निर्णय अनुसा र</p>	<p>सोही दिन सर्जिमनको हकमा बढीमा ३ दिनभित्र</p>



		७) सर्जिमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने ८) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	उपलब्ध				
५७	व्यापार व्यवसाय नभएको सिफारिस	१) कारण सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरिको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) सर्जिमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने ६) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) प्रा. प्रा.आ. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	प्रा. प्रा.आ. सम्बन्धित फौटंका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
५८	उद्योग दर्ता नामसारी,ठाउँ सारी क्षमता वा उद्देश्य घटबढ सिफारिस,	१) उद्योग ठाउँसारीका लागि निवेदन २) उद्योग दर्ता प्रमाण पत्रको	१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) प्रा. प्रा.आ. ले	प्रापाआ. सम्बन्धित फौटंका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	



		<p>प्रतिलिपि</p> <p>३) स्थानीय तहको नामको न विकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</p> <p>४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद</p> <p>५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदन्तिरेको भए तिर्नु बुझाउनु पर्ने</p> <p>६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र</p> <p>७) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण</p>	<p>सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
५९	संस्था दर्ता सिफारिस	<p>१) विधान, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिदन्तिरेको भए तिर्नु बुझाउनु पर्ने</p> <p>३) संस्था आफ्नै घरमा बस्ने भए</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्रा प्रा। ले तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता</p>	<p>प्रा प्रा। सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>५) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
६०	विज्ञापन कर	<p>१) निवेदन र संस्थाको प्रमाणित कागजात</p> <p>२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि</p>	<p>१) प्रा. प्रा. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी प्राप्तां समक्ष पेश गर्ने</p> <p>३) तोकिएको कर बुझाउने</p>	प्रा. प्रा। सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
६१	नयाँ दर्ता नामसारी ठाउँ सारी र कक्षा थप सिफारिस	<p>१) विद्यालय ठाउँसारीका लागि निवेदन</p> <p>२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नामको न विकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</p> <p>४) (सरकारी एवं</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने</p> <p>२) प्रा.प्रा. ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p>	प्रा. प्रा। सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



		<p>सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद</p> <p>५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदन्तिरेको भए तिर्नु बुझाउनु पर्ने</p> <p>६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि</p> <p>७) निरीक्षण प्रतिवेदन</p> <p>८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र</p> <p>९) सरसफाई कार्डको प्रतिलिपि/सङ्कल प्रमाण</p>	<p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
६२	विद्यालय सञ्चालन स्वीकृत कक्षा वृद्धि सिफारिस	<p>१) विद्यालय कक्षा वृद्धिका लागि निवेदन</p> <p>२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नाममा चालु आ. व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</p> <p>४) सरकारी</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</p> <p>२) प्रापाआ तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता</p>	<p>प्रापाआ सम्बन्धित फौटका कर्मचारी</p>	<p>सभाको निर्णय अनुसार</p>	<p>सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र</p>



		<p>बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ६) निरीक्षण प्रतिवेदन ७) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण</p>	<p>अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>			
६३	संरक्षक सिफारिस (संस्थागत)	<p>१) निवेदन २) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि ३) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद्धन्तिरेको भए तिर्नु बुझाउनु पर्ने ४) आवश्यकता अनुसार सर्जिमिन मुचुलका ५) सरसफाई कार्डको प्रतिलिपी/सङ्कल प्रमाण</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुलका तयार गरी सिफारिस तयार गर्ने</p>	वडा अध्यक्ष/का.बा.व डा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	सभाको निर्णय अनुसा र	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र



			५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने			
६४	सहकारी दर्ता	१) निवेदन र विनियम २) नागरिकता ३) शेयर वितरण कागज ४) शेयर सदस्यको प्रारम्भीक भेला ५) साधारणा सभाको निर्णय ३० सदस्य अनिवार्य हुने	१) प्रा प्रा ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमेन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ३) तोकिएको कर बुझाउने	प्रा प्रा सम्बन्धित फौटका कर्मचारी	सभाको निर्णय अनुसार	नियमानुसार

१. आ.ब. २०७८/०७९ को प्रस्तावित राजस्वका दररेटहरू-

क्र. सं.	बिवरण	प्रति इकाई	दस्तुर रु
क. सम्पत्ती तथा मालपोत कर			
१	५ लाख सम्मको	एकमुष्ठ	१००
२	५ लाख भन्दा माथी २५ लाख सम्मको	प्रति लाख	२०
३	२५ लाख भन्दा माथी ५० लाख सम्मको	प्रति लाख	३०
४	५० लाख भन्दा माथी १ करोड सम्मको	प्रति लाख	३६
५	१ करोड भन्दा माथी २ करोड सम्मको	प्रति लाख	४०
६	२ करोड भन्दा माथी ३ करोड सम्मको	प्रति लाख	४४
७	३ करोड भन्दा माथी जतिसुकै भए	प्रति लाख	५०
८	घर वहाल कर	प्रतिशत	१०

२. आ.ब. २०७८/०७९ को सम्पत्ति मूल्याङ्कनको दररेटहरू-

क्र. सं.	बिवरण	प्रति रोपनी (रु. हजारमा)	कैफियत
१ नं. वडा कार्यालय पाटी			
१	(साविक वडा नं. ३ पाटीगाउँ) थाम डाँडा मूल सडकले छोएको	७५	
२	थाम डाँडा मूल सडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	



३	थाम डाढा मूल सडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ	२५	
४	(साविक वडा नं. ३ पाटीगाउँ) किकुङ्ग मूलसडकले छोएको	२५	
५	किकिदुम मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
६	किकिदुम मूलसडक ५०० मिटर टाढा दुवै तर्फ	१५	
७	(साविक वडा नं. २ पाटीगाउँ) किकिदुम मूलसडकले छोएको	३८	
८	किकिदुम मूलसडकको शाखा सडकले छोएको	२५	
९	किकिदुम मूलसडकले नद्योएको र २०० मिटर टाढा डाँडाटोल साथै गैरीगाउँको मूल सडकले छोएको	२०	
१०	धोबीखोला देखि माथि साखा सडकले नद्योएको गहिरी गाउँ	१५	
११	आठखोला, सिरानी सुसुलिटोल सडक भन्दा २०० मिटर टाढा अन्य सबै साविक वडा नं. २ को जग्गा	१०	
१२	(साविक वडा नं. ३ पाटीगाउँ) रातमाटे मूलसडकले छोएको	२५	
१३	रातमाटे मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
१४	रातमाटे मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
१५	(साविक वडा ३ पाटि गाउँ) जिम्बाडाँडा मूलसडकले छोएको	२५	
१६	जिम्बाडाँडा मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
१७	जिम्बाडाँडा मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
१८	(साविक वडा ४ पाटि गाउँ) राके भन्ज्याड मूलसडकले छोएको	२५	
१९	राके भन्ज्याड मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
२०	राके भन्ज्याड मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
२१	(साविक वडा ५ पाटि गाउँ) कुमाल मूलसडकले छोएको	२५	
२२	कुमाल मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
२३	कुमाल मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
२४	(साविक वडा ५ पाटि गाउँ) सिम्ले मूलसडकले छोएको	२५	
२५	सिम्ले मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
२६	सिम्ले मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
२७	(साविक वडा नं. ५ पाटीगाउँ) धोबीखोला (फेम्बाबारो) मूलसडकले छोएको	२५	
२८	धोबीखोला (फेम्बाबारो) मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
२९	धोबीखोला (फेम्बाबारो) मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
३०	(साविक वडा ६ पाटि गाउँ) सिंजालीटोल मूलसडकले छोएको	२५	
३१	सिंजालीटोल मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
३२	सिंजालीटोल मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
३३	(साविक वडा ६ पाटि गाउँ) बीचटोल मूलसडकले छोएको	२५	
३४	बीचटोल मूलसडक भन्दा २०० मिटर टाढा दुवै तर्फ	२०	
३५	बीचटोल मूलसडक भन्दा ५०० मिटर टाढा दुवै तर्फ सबै	१५	
३६	(साविक वडा ६ पाटि गाउँ) सिटेनिटोल मूलसडकले छोएको	२५	



३७	सिटेनिटोल मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
३८	सिटेनिटोल मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
३९	(साविक वडा ६ पाटि गाउँ) स्कुलडाँडा मूलसडकले छोएको	२५	
४०	स्कुलडाँडा मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
४१	स्कुलडाँडा मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
४२	(साविक वडा नं. ६ पाटीगाउँ) कोच्चे मूलसडकले छोएको	२५	
४३	कोच्चे मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
४४	कोच्चे मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
४५	(साविक वडा नं. ६ पाटीगाउँ) मरुन्जे मूलसडकले छोएको	२५	
४६	मरुन्जे मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
४७	मरुन्जे मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
४८	(साविक वडा नं. ७ पाटीगाउँ) समला मूलसडकले छोएको	२५	
४९	समला मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
५०	समला मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
५१	(साविक वडा नं. ७ पाटीगाउँ) फेदी मूलसडकले छोएको	२५	
५२	फेदी मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
५३	फेदी मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
५४	(साविक वडा ७ पाटि गाउँ) सेपेनी मूलसडकले छोएको	२५	
५५	सेपेनी मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	२०	
५६	सेपेनी मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	१५	
५७	(साविक वडा ८ पाटि गाउँ) काखरीटोल मूलसडकले छोएको	१००	
५८	काखरीटोल मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	
५९	काखरीटोल मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	२५	
६०	(साविक वडा ९ पाटि गाउँ) डाँडागाउँ मूलसडकले छोएको	१२५	
६१	डाँडागाउँ मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	६३	
६२	डाँडागाउँ मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	३०	
६३	(साविक वडा ९ पाटि गाउँ) खोलागाउँ मूलसडकले छोएको	१००	
६४	खोलागाउँ मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	
६५	खोलागाउँ मूलसडक भन्दा ५०० मिटर टाडा दुवै तर्फ सबै	२५	
६६	(साविक वडा ९ पाटि गाउँ) आमबोटे मूलसडकले छोएको	२५०	
६७	आमबोटे मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	१००	
६८	(साविक वडा ९ पाटि गाउँ) राना मूलसडकले छोएको	१००	
६९	राना मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	
७०	(साविक वडा ९ पाटि गाउँ) डाँडागाउँ भन्ज्याड टोल मूलसडकले छोएको	१५०	
७१	डाँडागाउँ भन्ज्याड टोल मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	७५	
७२	(साविक वडा ९ पाटि गाउँ) खोपी टोल मूलसडकले छोएको	१००	
७३	खोपी टोल मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	



७४	(साविक वडा नं. ९ पाटीगाउँ) निन्लाह्या मूलसडकले छोएको	७५	
७५	निन्लाह्या मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	
७६	(साविक वडा नं. ९ पाटीगाउँ) ढडेनि टोल मूलसडकले छोएको	७५	
७७	ढडेनि टोल मूलसडक भन्दा २०० मिटर टाडा दुवै तर्फ	५०	

२ नं. वडा कार्यालय सिंहदेवी

१	साविक सिंहदेवी वडा नं १,२ र ५ को सिरान भएर जाने खोकेभोसी मोटरबाटो ५०० मि. भित्र	१५० देखि २५०	
२	साविक सिंहदेवी वडा नं ९,८ र ७ को सिरान भएर जाने सोमबारे कटहरे मोटरबाटो ५०० मि. भित्र	१५०	
३	साविक सिंहदेवी वडा नं ८ देखि वडा नं ७ को लक्ष्मी आ.वि. सम्म उत्तर सडक को दायाँ बायाँ	१००	
४	लक्ष्मी आ.वि. देखि तल कटहरे कटहरे सम्म र रिठा बोटे हुदै फेदी बतासे खोला खदम खोला समेवा खोला किनारा सम्मका जग्गाहरु सडकको दायाँ बायाँ पाँच सय मिटर भित्र	१०० देखि २५०	
५	साविक वडा नं ७ कोलक्ष्मी आ.वि. देखि तल कटहरे कटहरे सम्म र रिठा बोटे हुदै फेदी बतासे खोला खदम खोला समेवा खोला किनारा सम्मका जग्गाहरु सडकको दायाँ बायाँ पाँच सय मिटर बाहिर सबै	२०	
६	साविक सिंहदेवी वडा नं १ को सोमबारे देखि फाडदुवा हुदै चिसाड खोला सम्म जाने सोमबारे फाडदुवा सडक को दायाँ बायाँ ५०० मिटर भित्र	१००	
७	साविक सिंहदेवी वडा नं १ को सोमबारे देखि फाडदुवा हुदै चिसाड खोला सम्म जाने सोमबारे फाडदुवा सडक को दायाँ बायाँ ५०० मिटर बाहिर	५० देखि २००	
८	साविक सिंहदेवी वडा नं २ को सोमबारे नामेम्बा सडक को दायाँ बायाँ ५०० मिटर भित्र	१००	
९	साविक सिंहदेवी वडा नं २ को सोमबारे नामेम्बा सडक को दायाँ बायाँ ५०० मिटर बाहिर(खुडला खोला देखि चिसाड खोला सम्म	५० देखि २००	
१०	साविक सिंहदेवी वडा नं ५ को चियाबारी धामीटार सडक को दायाँ बायाँ ५०० मिटर	१५०	
११	चियाबारी धामीटार सडक मुख्य बस्ति भन्दा तल धामीटार खुडला खोला किनार सम्म	१२५ देखि २००	
१२	साविक सिंहदेवी वडा नं ५ कोभन्ज्याड काफले सडक को दायाँ बायाँ ५०० मिटर भित्र	१००	
१३	साविक सिंहदेवी वडा नं ५ कोभन्ज्याड काफले सडक को दायाँ बायाँ ५०० मिटर बाहिर	२०	
१४	साविक सिंहदेवी वडा नं ४ र ३ को विहिबारे फाईवा सडकको दायाँ बायाँ ५०० मिटर फाईवा आ.वि. सम्म	१५०	
१५	साविक सिंहदेवी वडा नं ४ र ३ को विहिबारे फाईवा सडक फाईवा आ.वि. भन्दा तल साखा सडकको ५०० मिटर भित्र	१२५	



१६	साविक सिंहदेवी बडा नं ४ र ३ को विहिवारे फाईवा सडक फाईवा आ.वि. भन्दा तल साखा सडकको ५०० मिटर भन्दा बाहिर (सिसुवा खोला, भालु खोला चिसाड खोला किनार)	२०	
१७	साविक सिंहदेवी बडा नं ६ को यस.पी मोड भेडेटार बुधवारे सडक देखि माथि चुली ढाँडा सम्म	१५०	
१८	साविक सिंहदेवी बडा नं ६ को यस.पी. सामित्रेन सडक दाँया बाँया ५०० मिटर भित्र	१००	
१९	साविक सिंहदेवी बडा नं ६ को यस.पी. सामित्रेन सडक दाँया बाँया ५०० मिटर बाहिर	७५ देखि २००	

३ नं. बडा कार्यालय

१	साउने टोल जाने बाटो (बाटोले छोएको)	२५०	
२	साउने टोल जाने बाटो (बाटोले नछोएको)	५०	
३	गोल ग्राउन्ड देखि सुक्रबारे सम्म (बाटोले छोएको)	५००	
४	गोल ग्राउन्ड देखि सुक्रबारे सम्म (बाटोले नछोएको)	१५०	
५	लेरवाली टोल देखि गोल ग्राउण्ड सम्म (बाटोले छोएको)	५००	
६	लेरवाली टोल देखि गोल ग्राउण्ड सम्म (बाटोले नछोएको)	१५०	
७	कुवापानी स्कुल देखि शुक्रबारे सम्म (बाटोले छोएको)	५००	
८	कुवापानी स्कुल देखि शुक्रबारे सम्म (बाटोले नछोएको)	१५०	
९	कुवापानी स्कुल देखि पुर्व पाँचथरे चोक सम्म (बाटोले छोएको)	३५०	
१०	कुवापानी स्कुल देखि पुर्व पाँचथरे चोक सम्म (बाटोले नछोएको)	१२५	
११	१० नं. वाडाको कल्बर्ट देखि धमला जेठाको घर (बाटोले छोएको)	५००	
१२	१० नं. वाडाको कल्बर्ट देखि धमला जेठाको घर (बाटोले नछोएको)	१५०	
१३	भोगटेनी-दुम्भे मेन लाईन (बाटोले छोएको १०० मिटर सम्म.)	५०	
१४	भोगटेनी-दुम्भे मेन लाईन (बाटोले नछोएको)	१५	
१५	भोगटेनी-दुम्भे सहायक बाटो(पर्यटकीय बाटो,बाटोले छोएको	४०	
१६	झिजे,रुदुवा ,आमबोटे ,लामीडाँडा (बाटोले छोएको)	२५	
१७	झिजे,रुदुवा ,आमबोटे ,लामीडाँडा (बाटोले नछोएको)	१५	
१८	सानो हचुवा -किटीया (बाटोले छोएको)	४०	
१९	सानो हचुवा -किटीया (बाटोले नछोएको)	३०	
२०	रामपुर सिरान (बाटोले छोएको)	१००	
२१	रामपुर सिरान (बाटोले नछोएको)	२५	
२२	रामपुरको शाखाबाटो (बाटोले छोएको)	४०	
२३	रामपुरको शाखाबाटो (बाटोले नछोएको)	२५	
२४	चमेरे(बाटोले छोएको)	१५	
२५	वलजिते(बाटोले छोएको)	२५	
२६	मादि(बाटोले छोएको)	२५	
२७	गुमाने(बाटोले छोएको)	४०	
२८	गुमाने(बाटोले नछोएको)	२०	



२९	खुउसेवुड (बाटो नभएको)	१८	
३०	शाही डाँडा (बाटोले छोएको)	१५०	
३१	शाही डाँडा (बाटोले नछोएको)	५०	
३२	आपटार(बाटोले छोएको)	५०	
३३	आपटार(बाटोले नछोएको)	३०	
३४	बागदले(बाटोले नछोएको)	२५	

४ नं. वडाकार्यालय, चिउरी

१	पिपल भन्ज्याड देखि देवी थान खोल्सी साविक याडशिला वडा नं १ बाटोको दुवै पटि ३० मिटर सम्म	१००	
२	साविक याडशिला वडा नं १ का भित्रि जग्गाहरु	२५	
३	पिपल भन्ज्याड देखि महाराजे डाँडा हुदै गोगाने साविक याडशिलाको वडा नं १ र २ को बाटोको ३० मिटर सम्मका जग्गाहरु	५०	
४	साविक याडशिला वडा नं २ का भित्रि जग्गाहरु	२५	
५	रैका भन्ज्याड देखि तोपथुम्का र तिनतले टोल सम्मका बाटोको ३० मिटर दायाँ बायाँ का जग्गा	७५	
६	टाकुरे बाटोले नछोएका भित्रि जग्गाहरु	४०	
७	ज्याप्रुड दलमीसी सतिधारका जमिनहरु	१५	
८	रैका भन्ज्याड देखि साउने खोल्सा सम्म चिउरी भन्ज्याड बाटोको जग्गा	१५०	
९	चनौटे बाटोले छोएका जग्गाहरु बाटोको दायाँ बायाँ ३० मिटर सम्म	७५	
१०	चनौटे भित्रि जग्गाहरु	२५	
११	सिद्धथुम डाँडा	१२५	
१२	ठुलटार देखि सम्दी टोल (लामीटार) बाटोले छोएका बाटोको ३० मिटर सम्म दायाँ बायाँ	१२५	
१३	बाटो देखि भित्रि जग्गा हरु(लामीटार खण्ड)	५०	
१४	छधरे छ्वोटे बाटोको ३०मिटर दायाँ बायाँ	५०	
१५	छधरे छ्वोटे खोला घारिका भित्रि जग्गाहरु	२०	
१६	नर्कटेको जग्गाहरु	५०	
१७	दुम्सेटार साविक वडा नं. १	५०	

५ नं. वडा कार्यालय याडशिला

१	चोकटी,पिपल चोक ,बर्गैचा ,हुलाक चोक हुदै ६ न. वडा सिमाना सम्म बाटो छोएको ३० मिटर सम्मको दायाँ बायाको जग्गा	५००	
२	चोकटी,पिपल चोक ,बर्गैचा ,हुलाक चोक हुदै ६ न. वडा सिमाना सम्म बाटो छोएको १०० मिटर सम्मको दायाँ बायाको जग्गा	३५०	
३	चोकटी,पिपल चोक ,बर्गैचा ,हुलाक चोक हुदै ६ न. वडा सिमाना सम्म बाटो छोएको १०० मिटर भन्दाभित्रि को दायाँ बायाको जग्गा	२००	
४	पिपल चोक ,विशाल चोक हुदै प्रगति चोक सम्मको बाटोले छोएको ३० मिटर सम्मको दायाँ र बायाँ जग्गा	२५०	



५	पिपल चोक ,बिशाल चोक हुदै प्रगति चोक सम्मको बाटोले छोएको १०० मिटर सम्मको दायाँ र बायाँ जग्गा	१५०	
६	पिपल चोक ,बिशाल चोक हुदै प्रगति चोक सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रिको दायाँ र बायाँ जग्गा	१००	
७	बगैँचा देखि प्रगति चोक सम्मको बाटोले छोएको ३० मिटर दायाँ र बायाँ जग्गा	४००	
८	बगैँचा देखि प्रगति चोक सम्मको बाटोले छोएको १०० मिटर दायाँ र बायाँ जग्गा	२५०	
९	बगैँचा देखि प्रगति चोक सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रि जग्गा	१५०	
१०	प्रगति चोक देखि फुलबारी चोक सम्मको बाटोले छोएको ३० मिटर दायाँ र बायाँ को जग्गा	३००	
११	प्रगति चोक देखि फुलबारी चोक सम्मको बाटोले छोएको १०० मिटर दायाँ र बायाँ को जग्गा	२००	
१२	प्रगति चोक देखि फुलबारी चोक सम्मको बाटोले छोएको १०० मिटर भित्रि दायाँ र बायाँ को जग्गा	१००	
१३	हुलाक चोक १ नं धारा हुदै चार कुने सम्मको बाटोले छोएको ३० मिटर दायाँ र बायाँको जग्गा	३००	
१४	हुलाक चोक १ नं धारा हुदै चार कुने सम्मको बाटोले छोएको १०० मिटर दायाँ र बायाँको जग्गा	२००	
१५	हुलाक चोक १ नं धारा हुदै चार कुने सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रि दायाँ र बायाँको जग्गा	१००	
१६	चारकुनेवाट फुलबारी चोक सम्मको बाटोले छोएको ३० मिटर दायाँ बायाँको जग्गा	२५०	
१७	चारकुनेवाट फुलबारी चोक सम्मको बाटोले छोएको १०० मिटर दायाँ बायाँको जग्गा	१५०	
१८	चारकुनेवाट फुलबारी चोक सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रि दायाँ बायाँको जग्गा	१००	
१९	फुलबारी चोक देखि ५ नं बडा कार्यालय सम्मको बाटोले छोएको ३० मिटर सम्मको दायाँ र बायाँको जग्गा	२००	
२०	फुलबारी चोक देखि ५ नं बडा कार्यालय सम्मको बाटोले छोएको १०० मिटर सम्मको दायाँ र बायाँको जग्गा	१००	
२१	फुलबारी चोक देखि ५ नं बडा कार्यालय सम्मको बाटोले छोएको १०० मिटरभन्दा भित्रिको दायाँ र बायाँको जग्गा	७५	
२२	शान्ति चोक देखि जरुवा सम्मको बाटोले छोएको ३० मिटर सम्मको दायाँ बायाँको जग्गा	१५०	
२३	शान्ति चोक देखि जरुवा सम्मको बाटोले छोएको १०० मिटर सम्मको दायाँ बायाँको जग्गा	७५	



२४	शान्ति चोक देखि जरुवा सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रिको दायाँ बायाँको जग्गा	५०	
२५	जरुवा देखि राडचा सम्मको बाटोले छोएको ३० मिटर दायाँ बायाँको जग्गा	१५०	
२६	जरुवा देखि राडचा सम्मको बाटोले छोएको १०० मिटर दायाँ बायाँको जग्गा	७५०	
२७	जरुवा देखि राडचा सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रिको दायाँ बायाँको जग्गा	५०	
२८	शान्ति चोक बाट एतेहाल हुदै सालघारी बनको भवन सम्मको जग्गा	५०	
२९	जरुवा, चौतारे, जुलकेनी हुदै ५ नं वडा कार्यालय सम्मको जग्गा	५०	
३०	धुस्कुटे आसपासको र थुम्की आसपासको जग्गा	५०	
३१	लामिछाने आसपासको जग्गा	५०	
३२	राजारानी आसपासको जग्गा	५०	
३३	देवीटार, साधुटार आसपासको जग्गा	५०	
३४	५ नं वडा कार्यालय देखि लाफा चोक सम्मको बाटोले छोएको ३० मिटर दायाँ बायाँको जग्गा	१००	
३५	५ नं वडा कार्यालय देखि लाफा चोक सम्मको बाटोले छोएको १०० मिटर दायाँ बायाँको जग्गा	७५	
३६	५ नं वडा कार्यालय देखि लाफा चोक सम्मको बाटोले छोएको १०० मिटर भन्दा भित्रिको दायाँ बायाँको जग्गा	५०	

६ नं. वडा कार्यालय चम्पाखोली

१	बुढी खोला कालोपानी हुदै मुगु खोला सम्म	२००	
२	बुढी खोला कालोपानी हुदै मुगु खोला सम्म खेति योग्य जग्गा	१५०	
३	त्रिवेणी चोक देखि संगम पथ प्रतिक्षा चोक, तेरथुमे टोल, चम्पाखोलि देखि दिततेल टोल सम्म	२००	
४	त्रिवेणी चोक देखि संगम पथ प्रतिक्षा चोक, तेरथुमे टोल, चम्पाखोलि देखि दिततेल टोल सम्म खेति योग्य जग्गा	१५०	
५	मुगु खोलाबाट अमृत चोक	५००	
६	मुगु खोलाबाट अमृत चोक सम्म खेति योग्य जग्गा	१५०	
७	अमृत चोकबाट लालिगुराँस चोक सम्म	५००	
८	अमृत चोकबाट लालिगुराँस चोक सम्म खेति योग्य जग्गा	१५०	
९	लालिगुराँस चोकबाट खाडी सम्म	३५०	
१०	लालिगुराँस चोकबाट खाडी सम्म खेति योग्य जग्गा	१५०	
११	मुगु खोला बुद्ध चोक लालीगुरास, ७ नं वडा सिमानाबाट तामाड टोल ठाडो	२००	
१२	मुगु खोला बुद्ध चोक लालीगुरास, ७ नं वडा सिमानाबाट तामाड टोल ठाडो सम्मका खेति योग्य जग्गा	१५०	
१३	मितेरी टोल सतिसाले टोल	२००	
१४	मितेरी टोल सतिसाले टोल सम्मका खेति योग्य जग्गा	१००	
१५	बस्नेत चोक चोक देखि तामाड टोल सम्म	२००	



१६	बस्नेत चोक चोक देखि तामाड टोल सम्मका खेति योग्य जग्गा	१००	
१७	७ नं बडा सिमाना देखि सतिसाले डाले हुदै ५ नं सिमाना सम्म	२५०	
१८	७ नं बडा सिमाना देखि सतिसाले डाले हुदै ५ नं सिमाना सम्मका खेति योग्य जग्गा	१५०	
१९	डाले,हिमदले विमिरे बाटो	५०	
२०	डाले,हिमदले विमिरे का खेति योग्य जग्गा	२५	
२१	खोलामा रहेका नम्मरी जग्गा	१०	
७ नं. बडाकार्यालय, मुगु			
१	मुगु चोक दक्षिण नव अभियान चोक हुदै भालु खोल्सीसम्मको कालोपत्रे सडक सम्म,मुगु चोक पश्चिम हातेमालो चोक सम्म,मुगु चोक पुर्व गैरि कुलो सम्म,मुगु चोक उत्तर बैधेटोल जाने बाटोले छुने जग्गा	५००	
२	बैधेटोल जाने बाटो देखि उत्तर वाजे चोक सम्म कालोपत्रे सडक	३००	
३	लांघाली चोक देखि दक्षिण मेहरमान चोक सम्म बाटोले छोएको जग्गाहरू	३००	
४	मेहरमान चोक दक्षिण पयाली कित्ता हुदै पुर्वदक्षिण दुर्गा चोक खदम खोला सम्म	२५०	
५	गैरी कुलो देखि पुर्व हांडबांड टोल जिम्दारी पैनी सम्मका बाटोको जग्गाहरू	२५०	
६	मुगु चोक दक्षिण नव अभियान चोक हुदै भालु खोल्सीसम्मको कालोपत्रे सडक सम्म,मुगु चोक पश्चिम हातेमालो चोक सम्म,मुगु चोक पुर्व गैरि कुलो सम्म,मुगु चोक उत्तर बैधेटोल जाने बाटो भित्र पट्टिका खेति योग्य जमिनहरू	१५०	
७	गैरी कुलो देखि पुर्व हांडबांड टोल जिम्दारी पैनी सम्मका भित्र खेति योग्य जग्गाहरू	१५०	
८	डाँगी क्षेत्रका बाटोले नछुने भित्रपट्टि रहेको हाल खेति लगाईएको जग्गामाहरू	१००	
९	मेहरमान चोक देखि पश्चिम भालु खोल्सी हुदै बडा नं ६ र ७ सिमनाको बाटो सम्म,पयाली कित्ता देखि पश्चिमका बाटोले छोएका जग्गा र दुर्गा चोक दक्षिण बाटोले छोएका जग्गा	१५०	
१०	बैधेटोल देखि वेलेपुर गौडा सम्म ,वेलेपुर गौडा देखि तल्लो बाटोको खोल्सीको जग्गा सम्म	१५०	
११	बैधेटोल देखि वेलेपुर गौडा सम्म ,वेलेपुर गौडा देखि तल्लो बाटोको खोल्सीको जग्गा सम्म भित्रपट्टि रहेको हाल खेति लगाईएको जग्गाहरू	१००	
१२	हातेमालो चोक देखि उत्तर त्रिवेणी चोक सम्म ,त्रिवेणी चोक देखि उत्तर मित्री चोक बाट आउने बाटो सम्म	१५०	
१३	हातेमालो चोक देखि उत्तर त्रिवेणी चोक सम्म ,त्रिवेणी चोक देखि उत्तर मित्री चोक बाट आउने बाटो सम्म हाल खेति लगाईएको जग्गामाहरू	१००	
१४	वेलेपुर जाने माथ्लो बाटो देखि उत्तर नर्कटे र सिदुरे छुटिने बाटो सम्म	१००	
१५	नर्कटे टोल बाटो क्षेत्रको जग्गा	१२५	
१६	नर्कटे टोल भित्री जग्गा	५०	



१७	भालुकुडे टार देखी बाटो क्षेत्रको ओखलदुंगा सम्म	१००	
१८	भालुकुडे टार देखी भित्री क्षेत्रको जग्गा ओखलदुंगा सम्म	५०	
१९	बगर क्षेत्रका जग्गाहरू	२५	
२०	डाँगी पुछार जंगलको किनारमा रहेको खेतीको जग्गा	५०	
२१	खोलामा रहेका नंमरी जग्गाहरू	१०	
८ नं. बडा कार्यालय केराबारी			
१	मच्छिन्द्र चोक पश्चिम देउराली चोक सम्म र पुर्व पहिलो आउने कुलो सम्मका घडेरी जग्गाहरू	२०००	
२	मच्छिन्द्र चोक पूर्वको पहिलो आउनेकुलो देखि हस्पिटल हुँदै खोल्सी सम्मको घडेरी जग्गा	२०००	
३	खोल्सी देखि शुकवारे चोक सम्म	१५००	
४	मच्छिन्द्र चोक देखि दक्षिण ५० मिटर दुवै तर्फ	२०००	
५	मच्छिन्द्र चोक ५० मिटर छोडी राधा कृष्ण मन्दिर सम्म	२०००	
६	राधा कृष्ण मार्ग बाट दक्षिणी क्षेत्र	१५००	
७	फिल्म हल हुँदै नारि विकास सम्म को क्षेत्र	१०००	
८	चर्च हुँदै प्रतिभा टोल तथा सुक्रबरे भित्री क्षेत्र	७५०	
९	राधा कृष्ण मार्ग क्षेत्र (राधा कृष्ण मार्ग हुँदै खदम क्याम्पस क्षेत्र)	५००	
१०	आधार शिला टोल हुँदै अनाम चोक बाट खेल मैदान दक्षिण क्षेत्र	५००	
११	मच्छिन्द्र क्लब मार्ग क्षेत्र	१०००	
१२	आम्जुंगीको ठाडो मुलवाटो	२००	
१३	आम्जुंगीको स्कुल बाट तेसों बाटो	२५०	
१४	आम्जुंगीको ३० मिटर वरी परी	३००	
१५	आम्जुंगीको भित्री बाटाहरूले छोएको जग्गा	१५०	
१६	आम्जुंगीका मूल बाटो बाट पुर्व पट्टिको भित्री खेतहरू	५०	
१७	आम्जुंगी मुलवाटो देखि पश्चिम पट्टिका खेतहरू	५०	
१८	खदम खोला किनाराका खेतहरू (बाटोले नछोएको)	२५	
१९	कृष्ण क्रसर उत्तर आउने ठाडो बाटो	१५०	
२०	खेती योग्य जमिन बाटोले नछोएको (केराबारी)	२००	
२१	बगरमा पर्ने खेतहरू बाटोले नछोएको (आम्जुंगी)	२५	
२२	नम्बरी जग्गा हाल बगरमा बगरमा रहेको	१०	
९ नं. बडा कार्यालय			
१	लालभित्ती सिमा देखि जोडधारा सम्मका दायाँ बायाँ दुवै तर्फका जग्गाहरू	३००	
२	जोडधारा देखि उत्तर पुर्व ज्योति क्लब सम्मका जग्गा हरू	२५०	
३	पूर्व ज्योति क्लब देखि सिवालय मन्दिर कल्बेर्ट सम्मका दायाँ बायाँका जग्गा	३००	
४	शिवालय मन्दिर कल्बेर्ट देखि देवीझोडा सिरान टोल सम्मका दायाँ बायाँका जग्गा	२५०	



५	लालभित्ती सिमा देखि जोडधारा सम्मका दायाँ बायाँ दुवै तर्फका, जोडधारा देखि उत्तर पुर्व ज्योति क्लब सम्मका , पूर्व ज्योति क्लब देखि शिवालय मन्दिर कल्बर्ट सम्मका दायाँ बायाँ, पूर्व ज्योति क्लब देखि शिवालय मन्दिर कल्बर्ट सम्मका दायाँ बायाँक भित्रि पल्टिङ्का जगगाहरु	२००	
६	बुद्ध मा.वि. स्कुल चोक देखि देवीझोडा सिरान जाने नारंगे बाटोको दायाँ बायाँ जगगा	१५०	
७	सुक्रपथ बाटोका जोडधारा देखि पुर्व लोहोंद्रा खोला जाने बाटोका जगगाहरु	२००	
८	सुक्रपथ बाटोका जोडधारा देखि पुर्व लोहोंद्रा खोला जाने बाटोका भित्रि पल्टिङ्का जगगाहरु	१५०	
९	पुर्व ज्योति मैदान देखि उत्तर बुद्ध मा.वि. आउने शाखा बाटोका दायाँ बायाँ	१००	
१०	बाटोले नछोएका भित्रि जगगाहरु	१००	
११	वेलचौरीदेखि घम्घर सिरान जंगलको मुख सम्म बाटोका जगगाहरु	२५०	
१२	भलुवा चोक देखि लेटाड-भोगटेनी सिमाना सम्मका ठाडो बाटोका जगगाहरु	४००	
१३	आइतवारे चोक देखि भलुवा चोक सम्मको ठाडो बाटोको जगगाहरु	५००	
१४	भलुवा चोक देखि पश्चिम भलुवा खोला सिमा सम्मका बाटोका जगगाहरु	३००	
१५	जवाला चोक उत्तर दक्षिण बाटोका जगगाहरु	२००	
१६	तिम्सिना चोक देखि विराजे चोक, सानु विराजे चोक तथा विराजे चोक उत्तर पश्चिम लेकाली टोल सम्मको बाटोले छोएका जगगा	२००	
१७	सितलु चोक देखि गौरी टोल सिरान सम्मका बाटोले छोएका जगगाहरु	२००	
१८	डाँडा टोल चोक उत्तर दक्षिण बाटोका जगगाहरु	२००	
१९	कोलबोटे बाटोले छोएका जगगाहरु	१००	
२०	घंघरु श्रेष्ठ चोक देखि पश्चिम रघु चोक सम्मका बाटोका जगगाहरु	२००	
२१	रघु चोक देखि ख्यर घारी दक्षिण-पश्चिमक बाटोका जगगाहरु	२००	
२२	रघु चोक देखि उत्तर जंगल सम्मका बाटोले छोएका जगगाहरु	१५०	
२३	घंघरु श्रेष्ठ चोक देखि पुर्व शिवालय मन्दिर सम्मका बाटोका जगगाहरु	१५०	
२४	सुविदार टोल दक्षिण शिवालय मन्दिर दुवै ठाडो बाटो सम्मका बाटोका जगगाहरु	१००	
२५	आदर्श टोल पश्चिम बाटोका जगगाहरु	७५	
२६	दार्जेलिङ्क टोल पश्चिम खोला धार सम्मको बाटोका जगगाहरु	१५०	
२७	भालुगौडे पुल्खार देखि राना डाँडा सम्म जाने बाटोले छोएका जगगाहरु	१००	
२८	भलुवा टोलका बाटोले नछोएका जगगाहरु	१५०	
२९	विराजे, घंघरु, ख्यर घारीका बाटोले नछोएका भित्रि जगगाहरु	१००	
३०	भालु गौडेका बाटोले नछोएका जगगाहरु	५०	
१० नं. बडा कार्यालय केराबारी			
१	मच्छिन्द्र चोक पश्चिम देउराली चोक सम्म र पुर्व केराबारी स्वास्थ्य चौकी पुर्वको खोल्सी सम्मका जगगाहरु	१००	प्रति धुर
२	हस्पिटल खोल्सी देखि पुर्व हुदै शुक्रबारे सम्मका जगगाहरु	७५	प्रति धुर
३	मच्छिन्द्र चोक उत्तर हुदै बर्पा चोक सम्मका घडेरी जगगाहरु	१००	प्रति धुर



४	बर्षा चोक उत्तर हुदै जुनेली चोक सम्मका घडेरी जगगाहरु	१००	प्रति धुर
५	जुनेली चोक उत्तर हुदै असारे पैनी सम्मका घडेरी जगगाहरु	७५	प्रति धुर
६	असारे पैनी उत्तर हुदै बर्गैचा टोल सम्मका घडेरी जगगाहरु	५०	प्रति धुर
७	बर्षा चोक पश्चिम हुदै हाटखोला सम्मका घडेरी जगगाहरु	७५	प्रति धुर
८	बर्षा चोक पुर्व हुदै के.यु. बोर्डिङ खोल्सी सम्मका घडेरी जगगाहरु	५०	प्रति धुर
९	के.यु. बोर्डिङ खोल्सी पुर्वका घडेरी जगगाहरु	५०	प्रति धुर
१०	जुनेली चोक पुर्व हुदै अनुग्रह चर्च सम्मका घडेरी जगगाहरु	५०	प्रति धुर
११	अनुग्रह चर्च पुर्व हिमालय चोक हुदै वडा नं. ३ को सिमाना सम्मका जगगाहरु	७५०	कट्टा
१२	प्रतिभा टोल उत्तर हुदै हिमालय चोक सम्मका घडेरी जगगाहरु	७५०	कट्टा
१३	हिमालय चोक उत्तर हुदै कुवापानी चोक सम्मका घडेरी जगगाहरु	६००	कट्टा
१४	कुवापानी चोक हुदै पुर्व कुवापानी आ.वि. सम्मका घडेरी जगगाहरु	६००	कट्टा
१५	कुवापानी चोक पश्चिम भिरगाउँ टोल हुदै एलम्बर चोक सम्मका जगगाहरु	७५०	कट्टा
१६	हाटखोला उत्तर हुदै गहिरी टोल सिराह पैनी सम्मका घडेरी जगगाहरु	७५०	कट्टा
१७	हाटखोला पुर्व हुदै जुनेली चोक जोडिने बाटोमा पर्ने घडेरी जगगाहरु	५०	प्रति धुर
१८	हाटखोला पुर्व पुरानो ठाना हुदै १० नं. वडा कार्यालय आसपासका घडेरी जगगाहरु	५०	प्रति धुर
१९	मुनाल मार्ग आसपासका घडेरी जगगाहरु	७५	प्रति धुर
२०	मच्छिन्द्र मा.वि. उत्तर ठाडोबाटोको घडेरी जगगाहरु	६००	प्रति कट्टा
२१	संगम चोक उत्तर हुदै हुलाकी टोल देखि असारे पैनी सम्मका जगगाहरु	७५०	प्रति कट्टा
२२	अधिकारी टोल पुर्व असारे पैनी देखि सुनौलो चोक हुदै ३ नं. कोसिमाना सम्मका जगगाहरु	६००	प्रति कट्टा
२३	हुलाकी टोल उत्तर हुदै केराबारी बस पार्क जोडिने बाटोमा पर्ने जगगाहरु	६००	प्रति कट्टा
२४	सुवेदी टोल उत्तर कुवापानी खानेपानी टंकी सम्मका घडेरी जगगाहरु	६००	प्रति कट्टा
२५	उपशाख, प्रशाखा, प्लटिङ बाटोले छुने घडेरी जगगाहरु	४५०	प्रति कट्टा
२६	बर्गैचा टोल उत्तर पुर्व हुदै ३ नं. वडा सिमाना सम्मका जगगाहरु	४५०	प्रति कट्टा
२७	बर्गैचा हुदै थापाटार उत्तर जाने घडेरी जगगाहरु	३००	प्रति कट्टा
२८	खेती योग्य भित्री जगगाहरु(समथर भु-भागका)	२५०	प्रति कट्टा
२९	खेती योग्य भित्री जगगाहरु(पहाडी भु-भागका)	१००	प्रति कट्टा
३०	बगरमा पर्ने खेती योग्य जगगाहरु	२५	प्रति कट्टा
३१	खोलामा रहेका नंमरी जगगाहरु	१०	प्रति कट्टा

२.१ आ.ब. २०७८/०७९ को घर वहाल्सरेटहरु-

क्र. सं.	बिवरण	प्रतिइकाई	दस्तुर रु.	कैफियत
१	घर वहाल कर	प्रतिशत	१०	



२.२ आ.ब. २०७८/०७९ कोभाईक संरचनामा हास कट्टीको दररेट (प्रतिशतमा)-

क्र. सं.	संरचनाको किसिम->	RCC पिलर सहित	RCC छत ढलान (पिलर बाहेको)	RCC जस्ता पाता
	संरचनाको आयु			
१	१-३ वर्ष	६	९	१२
२	३-६ वर्ष	१२	१८	२४
३	६-९ वर्ष	१८	२४	३०
४	९-१२ वर्ष	२४	३०	३६
५	१२-१५ वर्ष	३०	३६	४२
६	१५-१८ वर्ष	३६	४२	४८
७	१८-२१ वर्ष	४८	५४	६०
८	२१-२४ वर्ष	५४	६०	६६
९	२४-२७ वर्ष	६०	६६	७२
१०	२७-३० वर्ष	६६	७२	७८
११	३०-३३ वर्ष	७२	७८	८४
१२	३३-३६ वर्ष	७८	८४	९०
१३	३६-४० वर्ष	८४	९०	९०
१४	४०-४३ वर्ष	९०	९०	९०
१५	४३-४६ वर्ष	९०	९०	९०
१६	४६ भन्दा माथि	९०	९०	९०

२.३ आ.ब. २०७८/०७९ कोघर जग्गाको मुल्यांकन दररेट-

क्र. स.	घरको प्रकार	मुल्यांकन(रु)
१	RCC पिलर सहित	१००० प्रति sq feet
२	RCC छत ढलान (पिलर बाहेको)	८०० प्रति sq feet
३	RCC जस्ता पाता	६०० प्रति sq feet

२.४ आ.ब. २०७८/०७९ कोमालपोत दस्तुरको बक्यौता असुली दररेट/ प्रतिशतमा

१ वर्ष सम्म	२-३ वर्ष	४-५ वर्ष	६-१० वर्ष	१० वर्ष देखि माथि
२०%	२५%	३०%	४०%	५०%

३. आ.ब. २०७८/०७९को व्यवसाय कर दररेट

क्र. सं.	विवरण	प्रति इकाई	दस्तुररु	कैफियत
क. व्यापारिक वस्तु- (महिलाकोनाममा दर्ता गर्दा ५० प्रतिशतछुट)				



१	मदिरा तथा सुर्तीजन्य खुद्रा पसल	बार्षिक	११००	नविकरण १०००
२	मदिरा तथा सुर्तीजन्य थोक पसल	बार्षिक	३३००	नविकरण ३०००
३	किराना खुद्रा पसल	बार्षिक	११००	नविकरण १०००
४	किराना थोक पसल	बार्षिक	२२००	नविकरण २०००
४.१	मिश्रित किराना पसल	बार्षिक	१६५०	नविकरण १५००
४.२	गुम्ती किराना पसल	बार्षिक	५५०	नविकरण ५००
५	रेडिमेट खुद्रा पसल	बार्षिक	११००	नविकरण १०००
६	थान कपडा पसल	बार्षिक	२२००	नविकरण २०००
७	जुता चप्पल पसल	बार्षिक	२२००	नविकरण २०००
८	स्टेशनरी पसल	बार्षिक	११००	नविकरण १०००
९	खेलौना उपहार पसल	बार्षिक	११००	नविकरण १०००
१०	सिसा प्लाइउड पसल	बार्षिक	२२००	नविकरण २०००
११	कम्प्युटर, क्यामेरा, टिभी, विधुत सामाग्री	बार्षिक	२२००	नविकरण २०००
१२	भाँडाकुँडा पसल	बार्षिक	२२००	नविकरण २०००
१३	हार्डवेयर तथा निर्माण सामाग्री सप्लायर	बार्षिक	३३००	नविकरण ३०००
१४	टायल, मार्वल सहित हार्डवेयर पसल	बार्षिक	५५००	नविकरण ५०००
१५	सवारी साधन विक्रेता	बार्षिक	५५००	नविकरण ५०००
१६	पेट्रोलियम पदार्थ खुद्रा पसल	बार्षिक	११००	नविकरण १०००
१७	पेट्रोलियम पदार्थ थोक (पेट्रोल पम्प)	बार्षिक	५५००	नविकरण ५०००
१८	ज्वेलरी पसल (सुनचाँदी बिक्री समेत) थोक तथा खुद्रा	बार्षिक	४४००	नविकरण ४०००



१९	ज्वेलरी पसल (सुनचाँदीका गहना बनाउने)	बार्षिक	२७५०	नविकरण २५००
२०	फर्निचर, कार्पेट तथा जिप्सन पसल	बार्षिक	२२००	नविकरण २०००

उल्लेखित व्यवसायमा जरिवाना प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुँदै जानेछ ।

ख. विशेषज्ञ परामर्श तथा अन्य व्यवसायिक पेशा सुचिकृत

१	चिकित्सक तथा पशु चिकित्सक सेवा	बार्षिक	२०००	
२	इन्जिनियर, कानून व्यवसायी	बार्षिक	२०००	
३	कविराज, स्वास्थ्य सहायक, सवाइन्जिनियर, सर्वेयर, शिक्षक	बार्षिक	१०००	
४	भवन निर्माण ठेकेदार	बार्षिक	२०००	
५	जग्गा प्लाटिङ	प्रति कट्टा	१०००	

ग. निर्माण व्यवसायी फर्म

१	"घ" वर्ग ईजाजत-पत्र दर्ता शुल्क	प्रति फर्म	५०००	
२	"घ" वर्ग ईजाजत-पत्र नविकरण शुल्क	प्रति फर्म	२५००	
३	"घ" वर्ग ईजाजत-पत्र नामसारी/ ठाउँसारी	प्रति फर्म	३५००	

घ. उत्पादनमुलक उधोग

१	५ अश्व शक्ति सम्म क्षमता भएको	बार्षिक	१०००	
२	१० अश्व शक्ति सम्म क्षमता भएको	बार्षिक	२०००	
३	१५ अश्व शक्ति सम्म क्षमता भएको	बार्षिक	३०००	
४	१५ अश्व शक्ति भन्दा माथी	बार्षिक	५०००	

ड. एफ.एम रेडियो संचालन दर रेट

१	निवेदन दस्तुर	प्रति निवेदन	२०००	नविकरण शुल्क ईजाजतको १० प्रतिशत तथा रोयलटी आमदानीको २ प्रतिशत
२	२० वाट क्षमताको ईजाजत पत्र दस्तुर	बार्षिक	१०००	
३	५० वाट क्षमताको ईजाजत पत्र दस्तुर	बार्षिक	२०००	
४	१०० वाट क्षमताको ईजाजत पत्र दस्तुर	बार्षिक	२००००	

च. उर्जामुलक उधोग

१	गोबर रयाँस उधोग	बार्षिक	२०००	
२	सोलार व्यवसाय	बार्षिक	२०००	
३	अन्य उर्जामुलक उधोग	बार्षिक	२०००	

छ. कृषि तथा वनजन्य उधोग

१	व्यवसायिक कृषि फर्म	बार्षिक	१०००	
२	व्यवसायिक मत्स्य फर्म	बार्षिक	१०००	
३	व्यवसायिक जडिबुटी फर्म	बार्षिक	१०००	



४	चिया तथा कफी फर्म	बार्षिक	१०००	
५	कृषि मल, वित्तविजन, किटनाशक ओषधी	बार्षिक	१०००	
६	भेटनरी पसल	बार्षिक	१०००	
७	पोलट्री फर्म (२५०० सम्म चल्ला राखे)	बार्षिक	५००	
८	पोलट्री फर्म २५०० भन्दा माथी	बार्षिक	२५००	
९	ह्याचरी समेत पोलट्री फर्म	बार्षिक	१००००	
१०	फ्रेस हाउस (कुखुरा, माछा)	बार्षिक	१०००	
११	फ्रेस हाउस (वंगुर, खसी, राँगा)	बार्षिक	२०००	
१२	व्यवसायिक वंगुरपालन फर्म	बार्षिक	१०००	
१३	व्यवसायिक बाखापालन फर्म	बार्षिक	१०००	
१४	व्यवसायिक गाई भैसी फर्म	बार्षिक	२०००	
१५	डेरी उधोग	बार्षिक	२०००	
१६	धान गहुँ मके कोदो खरिद बिक्री केन्द्र	बार्षिक	२०००	
१७	कुटानी पिसानी पेलानी मिल	बार्षिक	२०००	
१८	फर्निचर उधोग	बार्षिक	५०००	
१९	फर्निचर उधोग समिल सहित	बार्षिक	१००००	

ज. खनिज उधोग

१	रोडा ढुङ्गा सम्बन्धी खनिज उधोग	बार्षिक	५००००	
२	अन्य खनिज उधोग	बार्षिक	१००००	
३	पिउने पानी उधोग	बार्षिक	५००	

झ. पर्यटन उधोग

१	होटल तथा रिसोट	बार्षिक	३०००	
२	होटल तथा लज	बार्षिक	३०००	
३	होमस्टे तथा रेस्टुरेन्ट	बार्षिक	१५००	
४	फास्टफुड तथा भोजनालय	बार्षिक	१०००	
५	मिठाइ पसल	बार्षिक	५००	
६	चिया पसल	बार्षिक	२००	

ज. सेवा उधोग

१	शैलुन, ब्युटीपार्लर, ड्राइकिलनर्स, टेलरिङ	बार्षिक	१०००	२ वटा सम्म सिलाई मेशिन भएमा रु. ५०० मात्र
२	छापाखाना	बार्षिक	१०००	
३	फोटोग्राफी, पेन्टिङ	बार्षिक	१०००	
४	कलर ल्याव	बार्षिक	५०००	



५	चलचित्र व्यवसाय	बार्षिक	२०००	
६	सार्वजनिक परिवहन व्यवसाय	बार्षिक	२०००	
७	प्रयोगशाला ल्याव	बार्षिक	२०००	
८	कवाडी संकलन केन्द्र	बार्षिक	३०००	
९	वेल्डिङ वर्कसप, ग्यारेज, गूल	बार्षिक	१५००	
१०	हावा भर्ने	बार्षिक	५००	
११	वडी विल्डर ग्यारेज	बार्षिक	३०००	
१२	व्यायामशाला/ जिम हाउस	बार्षिक	१०००	
१३	पुल हाउस	बार्षिक	१५००	

ट. निर्माण उधोग

१	सिमेन्ट कंकिटका ब्लक उधोग	बार्षिक	१०००	
२	ईटा उधोग	बार्षिक	२५०००	
३	ईटा बिक्री केन्द्र	बार्षिक	१०००	
४	ओधोगिक आवास कम्प्लेक्स निर्माण उधोग	बार्षिक	१००००	

ठ. संचार सेवा

१	विज्ञापन सेवा	बार्षिक	१०००	
२	टेलिफोन, फ्याक्स, इमेल इन्टरनेट	बार्षिक	१०००	
३	फोटोकपी, कम्प्युटर डेक्सटप सेवा	बार्षिक	१०००	
४	कुरियर सेवा	बार्षिक	१०००	
५	केवुल, नेटवर्किङ व्यवसाय	बार्षिक	५०००	
६	एफ एम टावर वापत दस्तुर	बार्षिक	५०००	
७	टेलिफोन, टिभी, मोबायल टावर वापत दस्तुर	बार्षिक	१००००	

ड. वित्तीय सेवा

१	नेपाल सरकारका पूर्ण स्वामित्व बाहेकका अर्थिक कारोबार गर्ने बैंक	बार्षिक	१००००	
२	विमा कम्पनी	बार्षिक	५०००	
३	अर्थिक कारोबार गर्ने वित्तीय कम्पनिका मुख्य कार्यालय	बार्षिक	५०००	
४	वित्तीय कम्पनिका शाखा कार्यालय तथा रेमिट्यान्स व्यवसाय	बार्षिक	३०००	
५	सहकारी बैंक	बार्षिक	३०००	
६	सहकारी संस्था	बार्षिक	१०००	

ढ. स्वास्थ्य सेवा

१	नर्सिङ्ग होम	बार्षिक	१००००	
२	पोलिक्लिनिक	बार्षिक	५०००	



३	किलनिक, ल्याव	बार्षिक	२०००	
ण. मर्मत सेवा				
१	हेभी इक्विपमेन्ट बस, ट्रक, कार मर्मत वर्कसप	बार्षिक	३०००	
२	मोटरसाइकल, साइकल मर्मत वर्कसप	बार्षिक	१०००	
३	टिभी, रेडियो, घडी, प्रेसरकुकर, हिटर, टेलिफोन सेट, मोटर पम्प मर्मत	बार्षिक	१०००	
त. सासाहिक हटिया कर-				
१	मंगलबारे हटिया ट्रैक्टो टहरा दस्तुर	बार्षिक	२५००	
२	मंगलबारे हटिया काठको टहरा दस्तुर	बार्षिक	१०००	
३	घोडा, खच्चर, गधा	प्रति गोटा	१५०	
४	भैसी, राँगा, गाई, गोरु	प्रति गोटा	२५	
५	बँगुर, बाखा, खसी, भेडा	प्रति गोटा	१०	
६	पाडापाडी, बाच्छाबाच्छी, पाठापाठी	प्रति गोटा	१०	
७	काँटा पसल, सुनचाँदी गरगहना पसल	प्रति गोटा	५०	
८	भाँडा पसल	प्रति गोटा	५०	
९	दैनिक उपभोग्य सामाग्री खाना, नास्ता पसल	प्रति गोटा	२०	
१०	मट्टीतेल, खानेतेल, रंगरोगन पसल	प्रति गोटा	२०	
११	हाँसिया, खुकुरी, अदुवा, अलैंची थोक पसल	प्रति गोटा	२०	
१२	छ्युउ, मह, चामल, खुदी, मकै, गहुँ, दलहन, तेलहन, तरकारी, सागसब्जी, औषधी, पानसुर्ती, ससाना होटल, चना चटपटे, बरफ स्क्वास, विस्कुट/पाउरोटी पसल	प्रति गोटा	२०	डोकोमा विक्री गर्नुलाई प्रतिडोको रु. ५ मात्र ।
१३	सिसा, किराना, मनिहारी, चुरापोते, माटाका भाँडा पसल	प्रति गोटा	२०	
१४	पुस्तक, पत्रपत्रिका, स्टेशनरी पसल	प्रति गोटा	२०	
१५	नुन, चट्टी, झल्ला, फलफुल, चिउरा भुजा, तालाचावी पसल	प्रति गोटा	१०	
१६	राँगाको मासु पसल	प्रति गोटा	१३०	
१७	खसीको मासु पसल	प्रति गोटा	५०	
१८	बँगुरको मासु तथा माछा पसल	प्रति गोटा	७०	
१९	हाँस कुखुराको मासु पसल	प्रति गोटा	२०	
२०	थान कपडा पसल	प्रति गोटा	४०	
२१	तयारी कपडा तथा जुताचप्पल पसल	प्रति गोटा	४०	
२२	सिलाई बुनाई पसल	प्रति गोटा	१०	



४. आ.ब. २०७८/०७९ कोजडीबुटी कृषि तथा वनजन्य कवाडी र जीवजन्तु निकासी कर दस्तुर :

क्र.सं.	विवरण	प्रति इकाई	दस्तुर रु.	कैफियत
१. नगदे बाली				
१.१	अलैची, जडीबुटी	प्रति मन	१००	
१.२	चिया तथा कफी	प्रति मन	१००	
१.३	अम्लिसो कुचो खुल्ला	प्रति मन	५०	
१.४	अम्लिसो कुचो बानेको	प्रति गोटा	१	
१.५	पाटा र कोदो	प्रति मन	२०	
१.६	सुपाडी काँचो	प्रति मन	५०	
१.७	सुपाडी सुकेको उधारेको	प्रति मन	७५	
१.८	अदुवा	प्रति मन	३०	
१.९	उखु	प्रति लाका	१	
२. तेलहन, दलहन बाली				
२.१	तोरी, आलस	प्रति मन	२५	
२.२	घ्युउ, तेल	प्रति के.जी.	१०	
२.३	तोरी, आलसको पिना	प्रति मन	१०	
२.४	दाल, रहर, भटमास	प्रति मन	२०	
३. तरकारी सागसब्जी				
३.१	आलु, फर्सी, काँका स्कुस, मुला	प्रति मन	२०	
३.२	निगुरो, रायोसाग, स्कुस मुन्टा	प्रति भारी	२०	
३.३	खोर्सानी, अकबरे, सिमी, बोडी, बेसार	प्रति मन	२०	
३.४	अन्य तरकारी	प्रति मन	२०	
४. फलफूल				
४.१	आँप, कटहर	प्रति मन	२५	
४.२	नरिवल	प्रति मन	२५	
४.३	मेल, आल्चा	प्रति मन	१०	
४.४	जुनार, सुन्तला, कागती, नासपाती	प्रति मन	२५	
४.५	केरा	प्रति घरी	१०	
५. पशुपन्थी				
५.१	भैसी दुहुना	प्रति वटा	२००	
५.२	राँगा, थारो भैसी, घोडा, खच्चर, गधा	प्रति वटा	१००	
५.३	गाई, गोरु, सुँगुरबँगुर, खसी	प्रति वटा	५०	
५.४	पाडापाडी, बाच्छाबाच्छी	प्रति वटा	२५	



५.५	सुँगुर/बाखा पाठापाठी	प्रति वटा	१०	
५.६	कुखुरा, हाँस तथा अन्य पन्छी	प्रति वटा	५	

६. वनपैदावार (जर्ना तथा लकडी)

६.१	दाउरा प्रति ट्रक	वटा	१०००	
६.२	दाउरा प्रति ट्याक्टर	वटा	५००	
६.३	साखु लकडी क वर्ग	प्रति क्यु.फि.	४०	
६.४	साखु लकडी ख वर्ग	प्रति क्यु.फि.	३५	
६.५	साखु लकडी ग वर्ग	प्रति क्यु.फि.	३०	
६.६	अन्य लकडी	प्रति क्यु.फि.	२०	

७. अन्य

७.१	सखुवाको फूल	प्रति भारी	५	
७.२	तेजपता	प्रति भारी	२०	
७.३	रिष्टापाँग्रा	प्रति मन	३०	
७.४	बाँस	प्रति घना	५	
७.५	जाँतो, सिलौटा	प्रति वटा	५	
७.६	बनअमला	प्रति मन	१०	
७.७	काँस	प्रति मुठा	१	
७.८	लाहा	प्रति मन	५०	
७.९	नरिवल झाडू	प्रति सय	५०	
७.१	पराल तथा गहुङ्को छवाली	प्रति ट्रक	८००	
##	पराल तथा गहुङ्को छवाली	प्रति ट्याक्टर	४००	

५. आ.व.२०७८/०७९ को सवारी साधन सुचिकृत दस्तुर-

क्र.सं.	विवरण	अवधि	दस्तुर रु.	कैफियत
१	हाईबा	बार्षिक	२०००	
२	बस, ट्रक, टिफर	बार्षिक	१०००	
३	स्कार्मेटर	बार्षिक	१००००	
४	जेसिबी	बार्षिक	५०००	
५	ट्याक्टर, पिकअप	बार्षिक	५००	
६	भाडाका कार जिप	बार्षिक	५००	
७	भाडाका टेम्पो	बार्षिक	२००	
८	सफारी, सिटी रिक्सा	बार्षिक	१००	

६. आ.व.२०७८/०७९ को विज्ञापन तथा होडिङ बोर्ड-



क्र.सं.	विवरण	अवधि	दस्तुर रु.	कैफियत
१	जुनसुकै स्थानमा व्यवसाय राखी गाउँपालिका क्षेत्रमा विज्ञापन ब्यानर, फ्याप्स, होडिङ्गवोर्ड राखेको प्रति वर्गफिट	बार्षिक	२०	
२	जुनसुकै स्थानमा व्यवसाय राखी गाउँपालिका क्षेत्रमा परिचय पाठी राखेको प्रति वर्गफिट	बार्षिक	१०	

७. आ.व. २०७८/०७९ को मनोरञ्जन कर-

क्र.सं.	विवरण	अवधि	दस्तुर रु.	कैफियत
१	सिनेमा हल खोल्ने सिफारिस	प्रति निवेदन	५०००	
२	मेला सर्कस अनुमति सिफारिस	प्रति निवेदन	५०००	

८. आ.व. २०७८/०७९ सासाहिक हटिया बहल बिटौरी कर-

क्र.सं.	विवरण	अवधि	दस्तुर रु.	कैफियत
१	मंगलबारे हटिया ट्रैष्टको टहरा दस्तुर	बार्षिक	२५००	
२	मंगलबारे हटिया काठको टहरा दस्तुर	बार्षिक	१०००	

९. आ.व. २०७७/०७८ को सेवा शुल्को दररेट-

क. घरजग्गा/घरबाटो सम्बन्धी सिफारिस				
क्र.सं.	विवरण	अवधि	दस्तुर रु.	कैफियत
१	निवेदन दस्तुर	प्रति निवेदन	१०	
२	अंशबण्डा जग्गा नामसारी सिफारिस	प्रति कछा/रोपनी	१००	
३	मोही नामसारी तथा लगत कछा सिफारिस	प्रति कछा/रोपनी	१००	
४	अपुताली सिफारिस दस्तुर	प्रति कछा/रोपनी	२००	
५	चारकिल्ला सिफारिस १० कछा/रोपनी सम्म	प्रति निवेदन	३००	
६	चारकिल्ला सिफारिस १० कछा/रोपनी भन्दा माथी	प्रति निवेदन	५००	
७	घरबाटो सिफारिस कालोपत्रेले छोएको जग्गा	१ कछा/रोपनी	५००	१ कछा देखी ५ कछा सम्म



८	घरबाटो सिफारिस ग्राभेलले छोएको जग्गा	१ कट्टा/रोपनी	३००	थप प्रति कट्टा/ रोपनी रु १००, ६ कट्टा देखी १० कट्टासम्म थप प्रति कट्टा/रोपनी रु
९	घरबाटो सिफारिस कच्ची बाटोको जग्गा	१ कट्टा/रोपनी	२००	७५ र ११ कट्टा भन्दा माथी थप प्रति कट्टा/रोपनी रु
१०	घरबाटो सिफारिस पाहाडी भुभागका बाटोको जग्गाहरु	१ कट्टा/रोपनी	१५०	५० लाग्नेछ ।
११	घरबाटो सिफारिस बाटोले नछोएका जग्गाहरु	१ कट्टा/रोपनी	५०	मुल्याङ्कन अनुसार
१२	पक्की घर प्रमाणीत	प्रतिशत	०।३	मुल्याङ्कन अनुसार
१३	कच्ची घर प्रमाणीत	प्रतिशत	०।२	मुल्याङ्कन अनुसार
१४	सम्पती तथा आमदानी मुल्याङ्कन प्रमाणीत	प्रतिशत	०।३	मुल्याङ्कन अनुसार
१५	बसोबास प्रमाणीत	प्रति निवेदन	१००	
१६	हकभोग तथा जोतभोग दर्ता सिफारिस	प्रति कट्टा/रोपनी	३००	
१७	नक्सा पास किताब दस्तुर	प्रति निवेदन	१०००	
१८	संघसंस्थाको बैंक खाता खोल्ने सिफारिस	प्रति निवेदन	२००	
१९	रिक्सा ठेलाको ब्लुबुक दस्तुर	प्रति निवेदन	निःशुल्क	
२०	सबै किसिमका फाराम दस्तुर	प्रति निवेदन	१०	राजस्वका फारामहरु निःशुल्क
२१	नाम, उमेर थर लगायत संशोधन	प्रति निवेदन	३००	
२२	पक्की घर कायम सिफारिस-			
क	एकतले	प्रति निवेदन	१०००	
ख	दुईतले	प्रति निवेदन	१५००	
ग	तिनतले	प्रति निवेदन	२०००	
घ	तिनलाते भन्दा माथि	प्रति निवेदन	५००	प्रति तला थप
२३	टिनको छाना भएको कच्ची घर कायम सिफारिस	प्रतिशत	०।२	मुल्याङ्कन अनुसार



२४	कच्ची घर कायम सिफारिस	प्रतिशत	०।१	मुल्याङ्कन अनुसार
----	-----------------------	---------	-----	----------------------

ख. नागरिकता सम्बन्धि सिफारिस

१	नागरिकता प्रमाणपत्र सिफारिस तथा प्रतिलिपि	प्रति निवेदन	३००	
२	नागरिकता प्रमाणपत्र सर्जिमिन सहित सिफारिस तथा प्रतिलिपि	प्रति निवेदन	५००	
३	अंगिकृत नागरिकता सिपारिस	प्रति निवेदन	५००	
४	नावालक परिचय पत्र सिफारिस	प्रति निवेदन	३००	

ग. पञ्चीकरण/ घटना दर्ता तथा सो संग सम्बन्धि प्रमाणित सिफारिस

१	व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क	प्रति घटना	२००	३५ दिन भित्र निःशुल्क
२	व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्ल दस्तुर	प्रति पटक	५००	
३	व्यक्तिगत घटना किताव तथा नागरिक अभिलेख दर्ता किताव हेरेको दस्तुर	प्रति पटक	२००	
४	विवाह प्रमाणित	प्रति निवेदन	३००	
५	जन्म प्रमाणित	प्रति निवेदन	३००	
६	मृत्यु प्रमाणित	प्रति निवेदन	३००	
७	बसांइसराई प्रमाणित	प्रति निवेदन	३००	
८	अविवाहित प्रमाणित	प्रति निवेदन	३००	
९	व्यक्तिगत घटना दर्ता संशोधन	प्रति निवेदन	५००	
१०	कन्सुलर प्रमाणित	प्रति पाना	२००	

घ. व्यक्ति संग सम्बन्धि सिफारिस

१	चारीत्रिक एवं सुचिकृत वर्ग सिफारिस	प्रति निवेदन	३००	
२	नेपाली पेन्सनपट्टा वाहकका लागि जुनसुकै सिफारिस	प्रति निवेदन	३००	
३	भारतिय पेन्सनपट्टा वाहकका लागि जुनसुकै सिफारिस	प्रति निवेदन	५००	
४	अन्य देशका पेन्सनपट्टा वाहकका लागि जुनसुकै सिफारिस	प्रति निवेदन	१०००	
५	तिन पुस्ते खुल्ने सिफारिस, नेपालीमा गरिने नाता प्रमाणित	प्रति निवेदन	५००	
६	तिन पुस्ते खुल्ने सिफारिस, अंग्रेजीमा गरिने नाता प्रमाणित	प्रति निवेदन	१०००	विदेशमा मृत्यु भएका गाउँपालिका वासीका लागि निःशुल्क
७	विद्यार्थीलाई व्यवसाय दर्ता तथा सिफारिस	प्रति निवेदन	निःशुल्क	



८	महिलालाई व्यवसाय दर्ता तथा सिफारिस	प्रति निवेदन	आधा नि:शुल्क	
९	व्यवसाय बन्द सिफारिस	प्रति निवेदन	२००	
१०	नाता प्रमाणित नेपालीमा	प्रति निवेदन	५००	
११	नाता प्रमाणित अंग्रजीमा	प्रति निवेदन	१०००	
१२	नम्वरी जग्गाको रुख काट्ने सिफारिस	प्रति गाढी	१००	आगलार्गी पिडितलाई नि:शुल्क
१३	सहुलियत काठको सिफारिस	प्रति निवेदन	५००	
१४	न्यायिक समितिमा आएका मुद्दा दर्ता	प्रति निवेदन	१००	
१५	न्यायिक समितिमा आएका मुद्दा मेलमिलाप शुल्क	प्रति पक्ष	२५०	
१६	विपद जोखिम सम्बन्ध सिफारिस	प्रति निवेदन	नि:शुल्क	

ड. माग निवेदनकाआधारमा अमिनद्वारा जग्गा छुट्टयाउने काम

१	५ कट्टा सम्म	प्रति पटक	१०००	
२	६ कट्टा देखि एक बिगाहा सम्म	प्रति पटक	१५००	
३	१ बिगाहा भन्दा माथी तीन बिगाहा सम्म	प्रति पटक	२०००	
४	३ बिगाहा भन्दा माथी प्रतिकट्टा थप	प्रति पटक	५०	

च. उद्धोग दर्तासिफारिस

१	उत्पादनमुलक उद्योग	प्रति निवेदन	५००	
२	सेवामुलक उद्योग	प्रति निवेदन	५००	
३	उर्जामुलक उद्योग	प्रति निवेदन	५००	
४	कृषि जन्य उद्योग	प्रति निवेदन	५००	
५	पर्यटन उद्योग	प्रति निवेदन	५००	
६	वनजन्य उद्योग	प्रति निवेदन	१०००	
७	खनिज उद्योग	प्रति निवेदन	२५००	

छ. निजी शिक्षणसंस्था दर्ता एवं कामका लागि गरिने सिफारिस

१	मन्टेश्वरी, पुर्व प्राथमिक	प्रति निवेदन	१०००	वार्षिक कर रु. २०००।-
२	आधारभूत तह	प्रति निवेदन	३०००	वार्षिक कर रु. ३०००।-
३	माध्यमिक तह	प्रति निवेदन	४०००	वार्षिक कर रु. ५०००।-
४	क्याम्पस	प्रति निवेदन	१००००	वार्षिक कर रु. ५०००।-



५	प्राविधिक शिक्षण संस्था	प्रति निवेदन	१००००	वार्षिक कर रु. ५०००।-
६	स्तर बृद्धिका लागि सिफारिस	प्रति विषय	५०००	
क	कक्षा ५ सम्मका लागि	प्रति कक्षा	५०००	
ख	कक्षा ६ देखि ८ सम्मका लागि	प्रति कक्षा	६०००	
ग	कक्षा ९ र सो देखि माथि	प्रति कक्षा	७०००	

ज. घर नक्साको तर्फदस्तुर

१	निवेदन दस्तुर	प्रति पटक	१०	
२	नक्सापास निवेदन फारम किताब	प्रति गोटा	१०००	
३	प्रमाण-पत्रको प्रतिलिपी दुस्तुर	प्रति पटक	३००	
४	नक्साको प्रतिलिपी दुस्तुर	प्रति पटक	५००	
६	घरनक्सा पास "घ" लेवलका लागि एकमुष्ट	प्रति पटक	२०००	
७	कन्सल्टेन्सी सूचीकृत/ व्यवसायिक प्रमाण-पत्र/ नविकरण वार्षिक	प्रति पटक	३०००	
८	ठेकेदार/ मुख्य डकर्मी सूचीकृत/ व्यवसायि प्रमाण- पत्र/ नविकरण वार्षिक	प्रति पटक	५०००	
९	घरनक्सा पास दस्तुर (अभिलेखिकरण समेत)-			
क	१००० वर्गफिट सम्म	प्रति वर्गफिट	४	गाउँपालिकाले तोकेको समय भित्र नक्सा पास नगराएमा तोके बमोजिम जरीमाना हुनेछ ।
ख	१००१ देखि २००० वर्गफिट सम्म	प्रति वर्गफिट	५	
ग	२००१ देखि ३००० वर्गफिट सम्म	प्रति वर्गफिट	६	
घ	३००१ वर्गफिट देखि माथी जतिसुकै भएपनि प्रति वर्गफिट	प्रति वर्गफिट	७	
ड	पर्खाल (कम्पाउण्ड वाल)	प्रति फिट लम्बाई	४	

झ. घरनक्सा नामसारीदस्तुर

१	घरनक्सा नामसारी दुस्तुर-	प्रति पटक		
क	"क" वर्ग		५०००	
ख	"ख" वर्ग		३०००	
ग	"ग" वर्ग		२०००	
घ	"घ" वर्ग		५००	

ज. घर निर्माणक्षेत्र रेखाङ्कन, निरिक्षण लगायत दस्तुर

१	घर नक्सा निरिक्षण तथा सर्जिमिन दस्तुर	प्रति निवेदन	१०००	
२	लेआउट दस्तुर	प्रति निवेदन	५००	



३	सार्वजनिक पुर्वाधार मर्मत दस्तुर	प्रति निवेदन	३००	
ट. अन्य सिफारिस				
१	उद्योगमा विधुत मिटर जडान सिफारिस	प्रति निवेदन	१०००	
२	संघ-संस्थामा विधुत मिटर जडान सिफारिस	प्रति निवेदन	५००	
३	घरमा विधुत मिटर जडान सिफारिस	प्रति निवेदन	३००	
४	खानेपानी धारा मिटर जडान सिफारिस	प्रति निवेदन	२००	
५	संघसंस्था दर्ता/ नविकरण सिफारिस	प्रति निवेदन	५००	
६	सिनेमा हल खोल्ने सिफारिस	प्रति निवेदन	५०००	
७	मेला सर्कस अनुमति सिफारिस	प्रति निवेदन	५०००	
८	टेलिफोन जडान सिफारिस	प्रति निवेदन	३००	
९	जुनसुकै सर्जिमिन मुचुल्का	प्रति निवेदन	५००	
१०	माथी नखुलेका सबै खालका सिफारिस	प्रति निवेदन	३००	
११	विलम्ब शुल्क	प्रति वर्ष	१००	
१२	रिक्सा ठेलाको नविकरण तथा नामसारी	प्रति निवेदन	निःशुल्क	
१३	गम्भीर प्रकृतिका रोग लागेकालाई अस्पतालमा गर्ने सिफारिस	प्रति निवेदन	निःशुल्क	
१४	विदेशमा मृत्यु भएकाहरुका लागि सिफारिस	प्रति निवेदन	निःशुल्क	
१५	विपत सम्बन्धि सिफारिस (आगलागी, बाढीपहिरो)	प्रति निवेदन	निःशुल्क	
ठ. लिखत प्रमाणितदस्तुर				
१	लिखत प्रमाणित	प्रति लिखत	२००	
ड. सामाजिक सुरक्षाभत्ता संग सम्बन्धित शुल्क				
१	बैंकलाई गर्ने सिफारिस	प्रति निवेदन	निःशुल्क	
२	भत्ता पासबुक	प्रति गोटा	निःशुल्क	प्रतिलिपीका लागि रु. १००
३	विधवा र एकल महिला प्रमाणित सिपारिस	प्रति निवेदन	निःशुल्क	
ढ. प्रतिलिपी दस्तुर				
१	नक्सा पास सम्बन्धी प्रमाणपत्रको प्रतिलिपी	प्रति गोटा	३००	
२	व्यवसाय प्रमाणपत्रको प्रतिलिपी	प्रति गोटा	१००	
३	अन्य प्रमाणपत्रको प्रतिलिपी	प्रति गोटा	१००	
४	प्रमाणपत्र बाहेक अन्यको प्रतिलिपी	प्रति गोटा	५०	
५	मालपोत तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी	प्रति गोटा	५०	
ण. कृषक समूह दर्ता-				
१	कृषक समूह दर्ता शुल्क	प्रति गोटा	५००	नविकरणमा रु. २५०



१०. आ.व. २०७८/०७९ को सडक उपयोग शुल्क-

१	हाइवा, लहरी	प्रति पटक	७५	गा.पा.वाट तोकिएका सडकहरूमा मात्र
२	टिफर, ट्रक	प्रति पटक	५०	
३	बस	प्रति दिन	३०	
४	ट्याक्टर, पिकअप	प्रति पटक	२५	
५	कार जिप भ्यान	प्रति पटक	२०	
६	ट्याम्पो, सिटी सफारी	प्रति पटक	१०	

११. आ.व. २०७८/०७९ को नदिजन्य पदार्थ विक्री मूल्य शुल्क-

१	दुंगा, गिटी, रोडा, बालुवा भरौट, माटो	प्रति घन फिट (मु.अ.कर बाहेक)	६	प्रदेश कानून वमोजिम
२	नदिजन्य पदार्थ अवैध चोरी निकासी दण्ड जरिवाना-			
क	ट्याक्टर		१५०००	
ख	ट्रक		२००००	
ग	ट्रिफर, हाईवा		२५०००	
घ	एकजाभेटर, लोडर, जेसीवी		३५०००	

१२. फोहोरमैला व्यवस्थापन शुल्क

क्र.सं.	विषय	मासिक शुल्क	हसामा पटक सेवाप्रदान गरिने पटक	कै
क.	घरायसी प्रयोजन-			
१	साधारण घरहरू	२०	२ पटक	
२	पक्की घर २ तलासम्म	४०	२ पटक	
३	पक्की घर २ तलाभन्दा माथि	६०	२ पटक	
ख	अन्य-			
१	वैडक/ वित्तिय संस्था/ NGOs/ INGOs/ सहकारी	७०	२ पटक	
२	मन्टेश्वरी/आधारभुत तहका स्कुल	७०	२ पटक	
३	सेकेन्डरी स्कुल /कलेज/ छात्रावास	१००	२ पटक	
४	साधारण होटलहरू (चिया, नास्ता), ठेला पसल/ चटपटे	३०	२ पटक	
५	मदिरा पसल	५०	२ पटक	



६	रेस्टुरेन्ट/फास्टफुड	६०	२ पटक
७	होटल सहितका लज	१००	२ पटक
८	साधारण पसल / खाद्य पसल (साना)/फलफुल र तरकारी पसल	४०	२ पटक
९	ठुला खाद्य पसल/ होलसेल पसल	१००	२ पटक
१०	ओषधी पसल	५०	२ पटक
११	ओषधी पसल (क्लिनिक सहित)	१००	२ पटक
१२	ओषधी पसल (क्लिनिक तथा बेड सहित)	१५०	२ पटक
१३	गिफ्ट पसल / कपडा पसल	६०	२ पटक
१४	पान पसल	३०	२ पटक
१५	भेटेरिनरी / एग्रोभेट	५०	२ पटक
१६	फर्निचर / स -मिल	५०	२ पटक
१७	ग्रिल / आलमुनियम उद्योग	५०	२ पटक
१९	कुटानी पिसानी मिल	३०	२ पटक
२०	सैलुन / व्युटि पार्लर	६०	२ पटक
२१	फ्रेस हाउस	५०	२ पटक
२२	सिसा पसल	५०	२ पटक
२३	दुग्ध उत्पादक/ डेरि उद्योग	३०	२ पटक
२४	वर्कसप	६०	२ पटक
२५	कुखुरा पालन केन्द्र-		
क	ठुला (१००० माथि)	१००	२ पटक
ख	साना (१००० तल)	५०	२ पटक

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

केराबारी गाउँपालिका गाउँ कार्यपालिकाको बैठक र प्रशासनिक निर्णयका लागी प्रमुख प्रशासकीय अधिकृत ।

८. निर्णयउपर उजुरी सुन्ने अधिकारी

१ गाउँ कार्यपालिका

२ नाम, पद: सुदर्शन दाहाल, प्रमुख प्रशासकीय अधिकृत



९. सम्पादन गरेको कामको विवरण

१. गाउँपालिका र यसका वडाहरूबाट निर्धारित भइ गाउँसभाबाट विनियोजित वजेट अनुसारका वार्षिक कार्यक्रम तथा योजनाहरू सम्पन्न हुने गरेको छ ।
२. गाउँसभाबाट पारित निति तथा कार्यक्रमहरू कार्यान्वयन गरेको छ ।
- ३ आर्थिक तथा सामाजिक विकासका कार्यक्रमहरू कार्यान्वयन गरेको छ ।
- ४ पुर्वाधार विकासका कार्यहरू गरेको छ ।
- ५ विपद व्यवस्थापनका कामहरू गरेको छ ।
- ६ संघ तथा प्रदेशबाट प्राप्त पूर्वाधार साझेदारीका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
- ७ हालैको विश्वव्यापी कोभिड १९ संक्रमण नियन्त्रणका साथै यसबाट प्रभावितहरूका लागी राहत तथा पुनर्स्थापनाका कार्य गरेको छ ।
- ८ आधारभूत अस्पताल र आइसोलेसन वार्ड संचालन ।

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

सूचना अधिकारीको नाम, पद: सुवास सुवेदी, सूचना प्रविधि अधिकृत

कार्यालय प्रमुखको नाम, पद: सुदर्शन दाहाल, प्रमुख प्रशासकीय अधिकृत

११. ऐन, नियम, विनियम वा निर्देशिका:

१.स्थानिय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७४

२.आर्थिक ऐन २०७५

३.स्थानिय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि ऐन २०७५

४. घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी ऐन २०७५

५.न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५



६. केराबारी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५

७. एफ.एम रेडियो (व्यवस्थापन तथा संचालन ऐन) २०७५

८. स्थानिय तहको विनियोजन ऐन २०७५

९. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५

१०. केराबारी गाउँपालिका शिक्षा ऐन २०७५

११. केराबारी गाउँपालिका सहकारी संस्था संचालन सम्बन्ध ऐन २०७५

१२. विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७५

१३. विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७५

१४. शिक्षक व्यवस्थापन सहयोग अनुदान कार्यविधि २०७५

१५. अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५

१६. टोल विकास संस्था संचालन कार्यविधि २०७५

१७. केराबारी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्ध कार्यविधि २०७५

१८. गाउँसभा संचालन कार्यविधि २०७५

१९. खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०७५

२०. खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०७५

२१. कृषि व्यवसाय प्रवर्धन कार्यविधि २०७५

२२. सम्पति कर व्यवस्थापन कार्यविधि २०७५

२३. कर्मचारी प्रोत्साहन सम्बन्ध मापदण्ड २०७५

२४. बजार अनुगमन निर्देशिका २०७५

२५. स्थानिय ऊर्जा विकास सम्बन्ध निर्देशिका २०७५

२६. स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्ध निर्देशिका २०७५

२७. पालिका अस्पताल संचालन निर्देशिका-२०७६



२८. शैक्षिक व्यवस्थापन, गुणस्तर अभिवृद्धि एवम् प्रोत्साहन कार्यक्रम कार्यविधि-२०७६

२९. केराबारी गाउँपालिका भित्रको कृषि क्षेत्र व्यवस्थापन गर्न वनेको ऐन २०७७

३०. विनियोजन ऐन २०७७

३१. आर्थिक ऐन २०७७

३२. संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७

३३. भवन निर्माण मापदण्ड कार्यविधि २०७७

१२. अधिल्लो आर्थिक वर्ष कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण



आठौं गाउँ सभा



गाउँ कार्यपालिकाको भवन शिलन्यास



सार्वजनिक सुनुवाई कार्यक्रम



कृषि औजार उपकरण वितरण कार्यक्रम



१७ सैयाको केराबारी आधारभूत अस्पताल निर्माण शिलन्यास



केराबारी गाउँपालिकाद्वारा निर्मित क्वारेन्टाइन



राहत वितरण सामग्री




न्यायिक सम्बन्ध तालिम समापन



न्यानो कपडा वितरण



प्रशासकिय भवन निर्माण कार्य



सडक स्तरउन्नतिको कार्य



पारापेट निर्माण कार्य

2020/7/11 15:20

●○ REDMI NOTE 8 PRO
○○ AI QUAD CAMERA



कालोपत्रे सडक निर्माण कार्य

पुल निर्माण कार्य



नवनिर्मित ६ नं वडा कार्यालय भवन



नवनिर्मित ६ नं वडा मा बनेको स्वास्थ्य केन्द्र

१५. वेवसाइट भए सोको विवरण

<http://www.kerabarinun.gov.np/>

१६. प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र समझौता सम्बन्धी विवरण

कुनै प्रकारको वैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग र समझौता भएका छैनन ।

१७. संचालन गरेको कार्यक्रम र सोको प्रगति विवरण छैन ।

१८. वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधी छैनन ।

१९. सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय



गाउँपालिका सम्बन्धि विवरण र कोभिड सम्बन्धि माग भए अनुसारको विवरण पठाइएको ।

२०. सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण

केराबारी

शब्द/तरिवर : लिलाबल्म शिमिरे, चन्द्र बर्सेत, सनम तामाङ

रोहित बहादुर कार्की
(अध्यक्ष)
केराबारी गाउँपालिका, मोरड

शान्ति कुमारी लिम्बु भुजेल
(उपाध्यक्ष)
केराबारी गाउँपालिका, मोरड

पर्यटनलाई आम्दानीको दीर्घकालीन स्रोत बनाउँदूँ ।

गाउँपालिकाको दीर्घकालीन आम्दानीको स्रोत बने गरी पर्यटन क्षेत्रको विकास र विस्तारमा लाग्ने को छ । सामाजिक, आर्थिक, भौतिक रूपमा गाउँलाई बलियो बनाउने हात्रो प्रमुख लक्ष्य हो । सुन्दर पर्यटकीय क्षेत्रले भौतिक रूपमा गाउँपालिकामा धेरै सम्पादनाहरू छन् । भौतिक विकास चाही हात्रो संवेदना दुलै चुनोती हो । यसलाई सदाज बनाउँदै पर्यटकीय गन्तव्यहरूसम्म सडक सञ्जाल पुऱ्याउने, खानेपानी, विद्युत र सुरक्षा सहि हिसाबले उत्तम बनाउने प्रयास जारी छ । पर्यटनको दिग्गज विकासका लागि पूर्वाधारको विकास पहिलो सर्त हो । यसलाई पुरा गर्ने ग्रामीण सडकहरू ग्रामेलदेखि कालोपत्रसम्मका काम भएका छन् । खास गरेर स्वरोजगार, उदामशीलताको कुरा, आर्थिक आयआर्जनतर्फ लाएन आकर्षित र प्रेरित गर्ने गरी कार्यक्रम पनि अधि बढाउरहेको अवस्था छ । सदक, विजुली बटी, कृषि, सिंचाइ, पमुपालनलागायत्र सेत्रहरै प्राथमिकतामा राखेका काम गरिरहेका छौं ।

विकास निर्माण, कृषि र पर्यटनलाई जोडेर अधि विडिहेका छौं । केराबारीलाई पर्यटनको गन्तव्यका रूपमा विकासित गर्ने योजनामा छ । केराबारी गाउँपालिका धुप्रै पर्यटकीय धार्मिक र सांस्कृतिक केन्द्र हो । प्रसिद्ध जेफाले, घ्यजेझाउ, महादेव चार्ची गुफा जस्ता महत्वपूर्ण स्थानहरू यसै गाउँपालिकामित्र पर्दछन् । चारकोशी भाडी, खदम र लोहन्दा खोला तथा अन्य विभिन्न खोला, पोखरी, भासा,

भव (मूल) हालौ, वैनीजस्ता थुप्रै सिमसार सेत्रहरू यस गाउँपालिकामा छन् । केराबारी गाउँपालिकामा स्थायी प्रवालिका जीविक र सांस्कृतिक तथा पर्यावरणीय महत्व बोकेका क्षेत्रहरू दुखुले यस गाउँपालिकाको शीभा बढाएको छ । यहाँको पहाडी क्षेत्र, यस गाउँपालिका अन्तर्भूत रहेको तराईको क्षेत्र र चारकोशी भाडी क्षेत्र पर्यटन विकासको दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छन् ।

पर्यटन विकासका लागि सांस्कृतिक दृष्टिले पनि निकै सम्पन्न मानिन्छ । समग्रमा केराबारी क्षेत्रको पर्यटन, पर्यावरण तथा सांस्कृतिक पर्यटन केन्द्र हो । यहाँको जीविक विविधता, पहाडी क्षेत्रमा तराईको तालो छल्ल शितल तामे, मनोरञ्जन लिने, शान्त वातावरणमा रमाउँहरूका लागि अवसर रिञ्जना गर्ने र आर्थिक विकास गर्ने यहाँको पर्यटनका लागि आधारभूत कुरा तुन् ।

पर्यटकीय गतिव्यको पहिचान र विकास गरी पर्यटन प्रबद्धनमा जोड दिने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौं । आन्तरिक तथा वाह्य पर्यटनका लागि परमार्थ विकास गर्ने योजना छ । पर्यटन पूर्वाधार विकासमा जोड दिवे कला संस्कृति कल्पनासे संग्रहालयको संरक्षण तथा प्रवर्द्धन गरिनेछ । पर्यटन विकासका लागि गुरुयोजना निर्माण गरिनेछ । पर्यटन सूचना केन्द्रको विकास गरी परमपरागत कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।

किर्णतेश्वर हाडभाम फाल्गुनन्द माडभिम

किर्णतेश्वर हाडभाम फाल्गुनन्द माडभिम केराबारी गाउँपालिकाको केन्द्र देखि १ नम्बर वडाको केन्द्र करिब २२ किलोमिटर उत्तर र वडाको केन्द्रदेखि लगभग ३ किलोमिटर पश्चिममा पर्दछ । यहाँ जान निजी सवारी साधन प्रयोग गर्न सकिन्छ तर त्यो बाहेमास सम्भव छैन । अकोटापर्क केराबारी गाउँपालिकाको केन्द्रबाट ७ घण्टाको पैदल यात्रागरी यस रथानसम्म पुग्न सकिन्छ ।

त्यसैगरी बैकलिक मार्गको रूपमा धरान भेडेटार ओखे हुँदै रवि सडकको १२ किलोमिटर यात्रापापिछि डाँडाबजार र त्यहाँबाट १ किलोमिटर पूर्वबाट छुट्टिने पाटी गाउँ सडक खण्डको करिब ८ किलोमिटर दक्षिण १ नम्बर वडाको केन्द्र पाटी बजार पुग्न सकिन्छ । पाटीबाट करिब ४५ मिनेट पश्चिम पैदल यात्रा गरेपछि यस रथानमा पुग्न सकिन्छ । किर्णत दर्शनअनुसार दैनिक रूपमा विश्व शान्ति तथा मानव एकताको निमित्त अखण्ड धुनी, अखण्ड दीप प्रज्वलन र पूजाआजा भइरहेको छ ।



नामदीडगोरी भरना

नामदीडगोरी भरना केराबारी गाउँपालिकाको केन्द्रदेखि उत्तर हुँदै बेलबोटे दोभान सम्ला हुँदै १ नम्बर वडाको केन्द्र करिब २२ किलोमिटर उत्तर वडाको केन्द्रमै अवस्थित रहेको पर्यटकीय क्षेत्र हो । ट्रैकिङ र हाइकिङ रुचाउने पर्यटकका लागि केराबारी गाउँपालिकाको केन्द्रबाट उत्तर ६ घण्टाको पैदल यात्रा यात्रापापिछि डाँडाबजार र त्यहाँबाट १ किलोमिटर पूर्वबाट छुट्टिने पाटी गाउँ सडक खण्डको करिब ८ किलोमिटर दक्षिण पाटी बजारको नजिकै यो पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ ।

वौं क हिं प क रवि सडकको त्यहाँबाट १ सडक खण्डको वडाको केन्द्र यात्राबाट यो ६ सय मिटरको वटा फरना छन् छ, त्यो के हो भने प्राकृतिक एकपटक पर्वी कहिलेकोहि लागेको समयमा यहाँ भने सकिन्छ । त्यो इन्द्रेणी तिनै बगेको पाटी चट्टानमा ठोकिएर कणहरूमा विभाजित भई कणहरूमा सूर्यको प्रकाश देखिने घटना हो । त्यसैले यस भरनालाई इन्द्रेणी भरनाको नामले पनि दिनिन्छ । इन्द्रेणी भरनालाई गहिरो गरी बुझने हो भने यो एउटा बहुमूल्य प्राकृतिक संरोग हो । अर्थात भरना एउटा पर्यटकीय महत्वको हो भने भरनाहरूको समूहले निर्माण गर्ने इन्द्रेणी अर्को पर्यटकीय आकर्षणको बरतु हो । त्यसदाहोक पहाडी भूभागको मनोरम र चारितर जगलले धेरिएर रहेको मनोहरक स्थानमा रहेका भरनाहरूको समूह आफैमा अनुपम सुन्दरताले भरिएको क्षेत्र हो । त्यसैगरी जैविक विविधता, अनेक प्रजातिका चराकुरुङ्गी, जंगली जनावरहरू, सदाबहार तथा पतकह निसित जंगल यस क्षेत्रको पर्यटकीय महत्वका विषय हुन् ।




मार्गको रूपमा धरान भेडेटार ओखे हुँदै १२ किलोमिटर यात्रापापिछि डाँडाबजार र किलोमिटर पूर्वबाट ७ घण्टाको पैदल यात्रा गर्ने गर्ने गर्ने गर्दथे । पछि गाई बाखा चराउने गोठाला र बालबालिकाहरू त्यस गुफाभित्र छिरेर खेल्ने र दुर्घटनामा पर्ने गर्ने थाले देखि त्यसको दुलो टालिएको थियो । हाल गुफाको मुखबाट १० मिटर भित्रसम्म मात्र जान सकिने अवस्था छ । मगर समुदायले विशेष पूजाआजा गर्ने र धार्मिक आस्था समेत यस ओडारसंग जोडिएको हुँदा यसको आफ्ने महत्व छ ।

बाघ दुलो

बाघ दुलो केराबारी गाउँपालिकाको केन्द्रदेखि उत्तर हुँदै बेलबोटे दोभान सम्ला हुँदै १ नम्बर वडाको केन्द्र करिब २२ किलोमिटर उत्तर वडाको केन्द्रमै अवस्थित रहेको पर्यटकीय क्षेत्र हो । ट्रैकिङ र हाइकिङ रुचाउने पर्यटकका लागि केराबारी गाउँपालिकाको केन्द्रबाट उत्तर ६ घण्टाको पैदल यात्रागरी यस रथानसम्म पुग्न सकिन्छ । त्यसैगरी बैकलिक मार्गको रूपमा धरान भेडेटार आखे हुँदै रवि सडकको १२ किलोमिटर यात्रापापिछि डाँडाबजार र त्यहाँबाट १ किलोमिटर पूर्वबाट छुट्टिने पाटी गाउँ सडक खण्डको करिब ८ किलोमिटर दक्षिण पाटी बजारको नजिकै यो पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ ।

पहिले यस गुफामा एउटा बाघ बन्ने गरेको र त्यसले सो स्थानबाट आवतजावत गर्ने जंगली जनावर र मानिस समेतलाई धात लगाएर सिकार गर्ने गरेको हुँदा त्यस गुफाको नाम बाघ दुलो रहन गएको हो भन्ने मान्यता पाइन्छ । पहिले सो गुफा १०० मिटरसम्म लामो रहेको र त्यसमा मानिसहरू सहजरूपमा आवत जावत गर्ने गर्दथे । पछि गाई बाखा चराउने गोठाला र बालबालिकाहरू त्यस गुफाभित्र छिरेर खेल्ने र दुर्घटनामा पर्ने गर्ने थाले देखि त्यसको दुलो टालिएको थियो । हाल गुफाको मुखबाट १० मिटर भित्रसम्म मात्र जान सकिने अवस्था छ । मगर समुदायले विशेष पूजाआजा गर्ने र धार्मिक आस्था समेत यस ओडारसंग जोडिएको हुँदा यसको आफ्ने महत्व छ ।



सप्तकञ्च्या गुफा

केराबारी गाउँपालिका बडा नम्बर ४ मा रहेको सप्तकञ्च्या गुफा पुग्नका लागि याडशिलाको आँपटारबाट साना गाडीहरूमा करिब १ घण्टाको उकाले यात्रा गर्दै नरकट्टे र चिऊरीभन्ज्याड हुँदै, चौटे भन्ने गार्जेमा पुग्न सकिन्छ । चौटे भन्ने गार्जेमा सानो बस्तीबाट लगभग ३० मिनेट पैदल ओरालो भरेपछि कोखे खोलाको मुहान पुग्न सकिन्छ । यसै कोखे खोलाको भीरमा सप्तकञ्च्या गुफा पर्दछ ।

याडेको यात्रा गर्दा बाटोमा पर्ने आँपटार, नरकट्टे र चिऊरी भन्ज्याडका पसलहरूमा खान र बस्नका लागि सुविधा पाउन सकिन्छ । पदयात्रीहरूले चौटोको बाटो प्रयोग गरी पाटी गाउँको सामालामा अवस्थित महादेव-पार्वती गुफासम्म पुगेर धनकुटाको डाँडाबजारबाट भेडेटार हुँदै यतातिर किर्न तथा त्यतिरेखाट यस रथानसम्म पुग्न पनि सकिन्छ । याडशिलाको बाटो भने कही छाटो र सुविधायुक्त छ ।

पहरोमा लेउले हारेको सप्तकञ्च्या गुफाको आकृति अनीढो लादो छ ।

स्थानीयो भनाइअनुसार यस गुफामा सातबाटी देवीको वास रहेकाले सप्तकञ्च्या

गुफा भनिएको हो । यो गुफामा विभिन्न प्रकारका दियो, घण्टी, मादल र देवीको

आकृति देख्न सकिन्छ । स्थानीय मानिसहरू यस गुफामा नवदुर्गाको वास रहेको

विश्वास गर्न् । लेउले ढाकिएको हुँदा गुफामित्र पस्न निकै चुनौतीपूर्ण छ । यहाँ

याडशिलावासीहरू भाकल मन्साउन कहिलेकाहिं आउने गर्दछन् ।



तोपथुम्की डाँडा

केराबारी गाउँपालिकादेखि चिरुरी भन्याङ्गसम्म करिब १० किलोमिटर र त्वाहाँबाट पश्चिम करिब १ दशमलव ५ किलोमिटर दूरी पार गरेर पुग्न सकिन्छ । यो केराबारी गाउँपालिका वडा नम्बर ४ मा पाई । विजयपुर राज्यको पूर्वी किलाको रूपमा ऐतिहासिक महत्व बोकेको यो क्षेत्रबाट धरानलगायत तराईको मनोरम दृश्यावलोकन गर्न सकिने क्षेत्र हो । २०४५ सालको भूकम्प अघि यो क्षेत्रमा तोपको

आकार दुई ढुगा रहेकोमा त्यतिबेला तोपको आवाज घरिधारि आउने गर्दथ्यो भने भनाई छ । नयाँ बेहुलबेहुली यस क्षेत्रबाट आउँदा जाँदा अनर्थ हुने विवदहरौ समेत छ । यसगरी यहाँका ढुगाको चैपमा कपडा जान्ने भनाई पनि छ । प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणले यो क्षेत्रको महत्व निकै छ । डाँडाको बुवुरोबाट समग्र तराईका भूमागहल नियाल्नसकिन्छ । विविध प्रकार वनस्पति

तथा जीवजनुहरूको वासस्थान रहेको यो क्षेत्र आफैना पर्यटक लोभ्याउने किसिमको छ । विहानको समयमा सूर्योदय र बेलुका सप्तकोशी नदी क्षेत्रमा देखिए सूर्यास्तको दृश्य मनमोहक हुने गर्छ ।

यस क्षेत्रको वृहत विकास र प्रबढ्दनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ । डाँडाको बुवुरोसम्म पुग्नका लागि ढुगाको सिंगार्निमाणको काम गाउँपालिकाबाट हुँदै गरेको छ ।

चौनौटे ढुँगा

केराबारी गाउँपालिकाको लमिटर हुँदै करिब ११ किलोमिटर यात्रापछि यो ठाँडे पुग्न सकिन्छ । पैदल यात्राबाट कफ्ठे ९ घण्टा ४५ मिनेट समय लान सक्छ भने सानो सवारी साधनबाट ९ घण्टाको यात्रापछि पुग्न सकिन्छ । यो केराबारी गाउँपालिका वडा ४ मा पाई ।

चुरे क्षेत्रमन्दा कही माथिलो क्षेत्रमा पर्ने यो स्थानमा प्राकृतिक रूपमा मनोरम भएको हुँदा पर्यटकीय गतिविधि बढन सक्ने सम्भावना प्रस्तरात छ । करिब ४ फिटको उचाई भएको र ७० घुर क्षेत्रफलमा फैलेको यो चौरौं ढुँगाको क्षेत्रलाई अफै सुन्दर र आकर्षक बनाउन सकिन्छ ।

यो ठाउँमा देवीधान समेत छ । परिपरि प्राकृतिक रूपमा मनोरम रहेको साथै जीविक विविधता र जंगली बन्धन-तुहरु अत्ययन अवलोकनको सम्भावना छ । यही चौनौटे ढुँगाको नामावल भावित साविक याङ्गेशिला गाविसको नाम राखेको हो भने भनाई छ ।



राजारानी धार्मिक पर्यटकीय क्षेत्र

यो ठाँडे गाउँपालिकाको केन्द्रदेखि करिब १० किलोमिटर पश्चिम उत्तरमा पर्छ । यही पुग्नका लागि वडा नम्बर ६ र ७ हुँदै धरान उपमहानगरपालिकाको ६ नम्बर वडाबाट पायक पर्छ । यो क्षेत्र केराबारी गाउँपालिका वडा नम्बर ५ मा पाई । परापूर्वकालमा राजारानीको बसोबास भएकोले यस ठाँड़को नाम राजारानी रहेको भनाई छ । बुखेत्रको डाँडाको टाकुरामा थपक बसेको यो ठाँडे प्राकृतिक रूपमा निकै सुन्दर छ ।

लिम्नु जातिको बाहुन्य रहेको यो ठाँडेमा अन्य जातजातिको समेत समिश्रण रहेको छ । मनोरम, शारात, विसो हावापानी र प्राकृतिक सौर्देहले भरिएर्गै हुनुको साथै जान्गली जीवजनुहरू, मुगा, हरिण, मयूर, बादर र विभिन्न चापुरुङीहरू पाइन्छ । जैविक विविधताले भरिएर्गै रहेको राजारानी क्षेत्र आफैमा आकर्षक छ । गाउँपालिकाले यो क्षेत्रमा गत वर्ष सङ्ग्रहको द्रायाक खोल्ने काम गरेको छ । व्यावसायिक कृषि पेशामा अग्रसर यहाँका बासिन्दालाई अगानिक खेतीमा आकर्षण गराए, कृषिजागरूत उच्चतम लम्बित सकिने अवस्था छ । यहाँबाट सिवटी जंगल हुँदै धरान उपमहानगरसम्मको यात्रा रोमाञ्चक हुन्छ ।

सिक्टी सामुदायिक पदमार्ग

राजारानी सिक्टी सामुदायिक पदमार्ग केराबारी गाउँपालिकाको वडा ५ को पश्चिमी क्षेत्रमा पाई । गाउँपालिकाको केन्द्र केराबारी बजारबाट वडा ७, ६, ६ हुँदै करिब १० किलोमिटर पश्चिमाउतर पर्छ । धरान उपमहानगर ६ नम्बर वडाबाट पैदल २ घण्टा को दुरीमा यो स्थान पर्दैछ । केराबारी गाउँपालिकाको वडा ५ को पश्चिमी क्षेत्रमा रहेको राजारानी गाउँको उत्तरपश्चिमको रामामाटे डाँडाकाट तराईको र धरानको दृश्यावलोकनमा गर्न सकिन्छ ।

राजारानी हुँदै धरान, इटरहरी, विटननारका पदयात्रीलाई यस क्षेत्रले आकर्षित गर्न सक्ने प्रवल सम्भावना देखिन्छ । शरीरलाई व्यायामको माध्यमले सन्तुलित राख्न साथै प्रकृतिको सामिप्ता प्राप्त गर्नका लागि सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि पदयात्रामा निरक्षने उपयुक्त स्थान यो हो ।





गोकुलेटार पर्यटकीय क्षेत्र

गोकुलेटार पर्यटकीय क्षेत्र केरावारी गांडेपालिका को केन्द्रदेखि २ किलोमीटर पश्चिम ६ र ७ नम्बर बडाको सिमानामा अवस्थित क्षेत्र हो। यस स्थानसम्म पुनर्नाका लागि पैल १ घण्टा र सवारी साधनको प्रयोग गर्दा १० मिनेट लाग्छ। यो क्षेत्र वडा ६, ७, ८ र १० बाट नजिक पर्ने भएको हुँदा बालवालिकाको लागि खेलने पार्कको लुपमा विकसित गर्न सकिन्छ। पार्कको अंको भागमा विभिन्न जातजातिका धार्मिक र सांस्कृतिक पथ फल्कल्ने संरचनाहरू निर्माण गर्ने छ। यस स्थानमा खेल मैदान पानि छ। यसलाई व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता आयोजना गर्न सकिन्छ। त्वासेगरी बच्यजन्म र बोट बिरुद्धाहरूको संरक्षण तथा आरक्ष स्थलको रुपमा विकास गर्ने सकिन्छ। चारित्रिक विद्याली र बीब्रमा मैदान भएको यो क्षेत्र समारोह छ। यस स्थानमा पार्क वा धार्मिक सांस्कृतिक संरचनाहरू निर्माण गर्न सकेको खण्डमा पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ।

हात्ती छाँगा गुफा

टोकिङ र हाइफिक्स लघाउतार पर्यटकहरूका लागि केरावारी गांडेपालिकाको केन्द्रबाट उत्तर स्थानमा रहेको यो स्थान उपयुक्त हुँच। गाँडेपालिकाको केन्द्रदेखि पश्चिममा रहका वडा ५ र ४ हुँदै करिब ६ घण्टाको पैदल यात्रापछि केरावारी वडा नम्बर ९ मा रहेको यो स्थान पुनर्न सकिन्छ। धरान-भेटार दुई रवि सडकको ८ किलोमीटर यात्रा गरिएपछि सौंपरीगढी गाँडेपालिकाको ओखे बजामा पुनर्न सकिन्छ। त्वासेगरी बच्यजन्म र स्मृतिमन्दिर यात्रा गरेपछि त्रिभुवन भएको हुँदा गरेपछि यो पर्यटकीय स्थल पुनर्न सकिन्छ। जनश्रुति अनुसार पहिले उत्तर स्थानबाट हात्ती भर्ने भएको हुँदाले नाम हात्तीछाँगा गुफा भनेर राखिएको हो। यो स्थानमा अरै पनि ओडार जरस्ता साना दुलाहर छन्। दिनमा विभिन्न प्रकारको जंगली जनवर भएने बाहेको पाइन्छ। यो गुफा स्थानीय समुदायको धार्मिक र मान्यतासँग गांडेपालिका को छ। पहिले पहिले यस स्थानमा पुजाजाऊ हुने गरेको पाइन्छ। यसले धार्मिक आचारा राख्ने पर्यटकहरूलाई आकर्षित गर्ने सार्वे देखिए भने अर्कोतरूप गुफा अन्वेषण आफैमा साहसिक पर्यटनको क्षेत्रमा पर्ने भएकाले अल थालाका पर्यटका लागि समेत यो स्थान आकर्षण बन्न सक्छ। अध्ययनको केन्द्र दुन सक्छ। एउटा गुफाको दुलोबाट छिरेर अर्को गुफामा पुनर्न सकिने यसको अनौठो विवेशता छ।

सेती भरना

सेती भरना पुनर्न केरावारी गांडेपालिकाको केन्द्रदेखि करिब ३५ किलोमीटर पश्चिमको यात्रा गर्नुपर्छ। यहाँ पुनर्न सडकको द्रायाक खाले कार्य भए, पनि सार्वजनिक यातायाको सुविधा छैन। तर निजी सवारी साधन प्रयोग गर्ने सकिन्छ तर त्वासेगरी बच्यजन्म र स्मृतिमन्दिर सम्म पुनर्न सकिन्छ। अर्कोतरूप केरावारी गांडेपालिकाको केन्द्रबाट ७ घण्टाको पैदल यात्राबाट यस स्थानसम्म पुनर्न सकिन्छ। त्वासेगरी बच्यजन्म पार्कमा यो एकात्मक यात्रा गरिएपछि भएको द्रायाक खाले ओखे हुँदै रहेको १० किलोमीटर यात्राप्रयात्रा ओडार दुई रवि सडकको २८ घण्टाको पैदल यात्रा गरिएपछि यस स्थानमा पुनर्न सकिन्छ।

पहिला एकजना सेतो नाम गरेका नामुद सिकारी थिए रे। तिनै सिकारी एक दिन सिकार खेल्दै भएको सिराजनमा पुरुका थिए रे। त्वासेगरी क्रममा याइते भएको थारा नामको जन्मले लखेट्दै जाँती थिएकाको याई भएको सिराजनमा भएको नामको नामको लिमानबाट भएर मृदु भएको भएने किवदन्ती पाइन्छ। त्वासेगरी भएको सिराजनमा भएको पूर्वाह्न बाँदर रहने थाकन पनि रहेको हुँदा सेतो सिकारी र थकाने जाँडेर पहिले सो स्थानको नामा सेतेथाकन भएकोमा हाल यसलाई सेती भरनाको लापमा विभिन्न गरिएन्।

करिब ७५ किलोमीटर उचाईबाट दुईवटा धारमा विभाजित भएर कर्नलमा बगेको छ। पहाडी भूभागको मनोरम र चारितर जगलले धेरिएर रहेको मनोरमको स्थानमा रहेको भरना आफैमा अनुपम सुन्दरलाई भरिपूर्ण छ। त्वासेगरी जीविक पिविवता, अर्नेक प्रजातिका चरा चुरुङ्गी, जंगली जनावरहरू, सदाचाहार तथा पतनकडा निखि त जाँगल यस क्षेत्रको पर्यटकीय महत्वका पक्ष हुँन्।

धुरकुटे सामुदायिक घरबास

धुरकुटे सामुदायिक घरबास (होम स्टे) केरावारी गांडेपालिका वडा ५, साविक याङ्गेश्वरि ८ मा पर्छ। गाँडेपालिकाको केन्द्रदेखि १२ किलोमीटर पश्चिम प्रस्तावित मदन भण्डारी राजमार्गबाट करिब ५ किलोमीटर उत्तरमा पर्छ। हाल यस बोरम्स सकेक द्रुयाक खोलेलाको छ तर बाईमास सवारी साधन चलाउन सकिने अवस्थामा भने छैन।

धुरकुटे सामुदायिक घरबास विकासका लागि प्रकारले उपयुक्त स्थानमा छ। पुरानो बस्तीको रुपमा रहेको यस गाँडेमा विभिन्न जात जातिहरूको मिश्रित बसेवास छ। मुख्यगमी मार, राई, लिनू र दलिङ जातिको बसेवास भएको यस क्षेत्रमा मिश्रित संस्कृति र रहनसान याउन चाहन्छ। यस त्वासेगरी बच्यजन्म र बोट बिरुद्धाहरूको स्थल जरस्ता विषेशताले गर्दा नजिकैको रहेको उचाईको स्थान, दूस्यावलोकन स्थल जरस्ता विषेशताले गर्दा यो क्षेत्र घरबासका लागि सम्भावनायुक्त छ।



सातपत्रे सिम्सार

गाँडेपालिका क्षेत्र चारकोसे जगलमित्र देवीभोडा सिरान पश्चिम सिंहदेवी सामुदायिक वन क्षेत्रमा पर्ने यो स्थान पुनर्न करिब ५ किलोमीटर दुरी पार गर्नुपर्छ। पूर्वपश्चिम राजमार्गबाट उत्तर सुक्रात्र सङ्केतको द्रुती विलोमिटर दुरीमा पर्छ। इतिहास केलाउदा २०१६ साललिर यस आसपासमा दर्ती विस्तारसँगै २०२२ साललिर सिंहदेवी मन्दिर स्थापित गरी पूजाजाऊ गर्न थालेको पाइन्छ। सिंहदेवीको नामबाट नै सिंहदेवी सामुदायिक वनको नाम देवीभोडा रहन गएको हो।

यस क्षेत्रमा अनौठो स-साना चुरे पहाडहरू शृंखलाबाट भएर रहेका छन्। सातपत्रे अर्थात पैदल यात्रा आकारको देखिने खोल्ती सहितको भूवानोट यहाँको मुख्य विशेषता हो। यसको अवलोकन र अध्ययन गर्नु महत्पूर्ण हुन सक्छ। जैविक विशेषता र प्राकृतिक रुपमा जंगल जाँगल क्षेत्रमा रहेको यो ठाउँ मिन्न प्रकारको गन्तव्य स्थान बनाउन सकिने देखिन्छ। विभिन्न जातका वनस्पति र चराचुरुङ्गीको वासस्थान रहेको यस क्षेत्रमा बैदेल, हरिण मृग, बाहसिंह, गोहोरो, सालक, मधुर, दुम्सी, धनेश आदि पाइन्छ।

आँप गौडा धर्मस्थल

यो ठाउँ पुनर्न गाँडेपालिकाको केन्द्रबाट करिब ७ किलोमीटर दक्षिण र पूर्वपश्चिम राजमार्गदेखि ५ दरमाप्रय ६ किलोमीटर उत्तरमा पर्छ। यस क्षेत्रको विशेषतामा शिव मन्दिर, माछाराजाको देवीस्थान, रक्तमार्ग सम्म देवीस्थान, वन वासिनीको थान र संसारी देवीस्थान एकी स्थानमा भएको धार्मिक स्थल हो। भनिन्छ, यिनै देवीहरूको संगमस्थल भएकाले परस्तीको नाम देवीभोडा रहेको हो।

देवी देवाहरूको समान भएकाले देवीभोडा रहेको हो।

माछाराजा धेरे सतीशियाली देवी भएकाले स्थानियासीले श्रद्धाकाल साथ मान्वै आएका छन्।

उक्तको पाठ्याला नाम देवीभोडा रहेको हो।

यस क्षेत्रमा शिवालय मन्दिर, पञ्चाल, गेट विलाइएको छ।

यस क्षेत्रमा विशेषता र विशेषतामा पुजाजाऊ गरी परिवर्तीको छ।

यस क्षेत्रमा विशेषता र विशेषतामा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।

त्वासेगरी बच्यजन्म र स्थानमा पुजाजाऊ गरी बालाको चढाउन सकिन्छ।



केराबारी बजार



होमप्रसाद पौडेल
(प्रमुख कार्यकारी अधिकरी)
केराबारी गाउँपालिका

केराबारी प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।

तराईको जिल्लामा पर्न भए पनि केराबारी गाउँपालिकाका अधिकारी क्षेत्र पहाडी भूभागमा पर्छन् । भौगोलिक विकासालाई कारण यस क्षेत्रको मौतित विकास अथवा क्षेत्रको तुलनामा कम छ । मोराउको सुदूर पूर्वोत्तरामा पर्न यो गाउँपालिकाको प्रमुख विशेषता भनेको पर्याप्तताको सम्बादन हो भन्ने कुराखुँड मत हुँदैन ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको आगमनसँगै हरक क्षेत्रको विकासलाई एकसाथ अघि बढाउने प्रयास भएका छन् । त्यसमा कम्बाबाहुल्य लाई साकार घार्ने हात्तो चाहिए हो । जनप्रतिनिधिहरूले देखेका समानालाई साकार घार्ने हात्तो चाहिए हो । त्यसलाई हामीले भूलको छौनी ।

यो क्षेत्र भौगोलिक रूपमा जाति विकाट छ प्राकृतिक सुन्दरतामा उति नै मनमोहक पनि छ । यहाँका पर्यटकीय स्थलहरूमा सडक सञ्जाल, मात्र पुर्याउन सक्के यस क्षेत्रको प्रमुख आन्दोलनी पर्यटन क्षेत्र नै नग्ने छ ।

गाउँपालिकाको लाईकालीन आच्छानीको ओल बन्ने गरी पर्यटन क्षेत्रको विकास र वितरणमा लागि परेका छौं । सुन्दर पर्यटकीय क्षेत्र भूरिपूर्ण यो गाउँपालिकामा पाहुनाहरु आउने

वातावरण बनाउन गाउँपालिकाले यथोचित प्रयास गरेको छ । पर्यटकीय गन्तव्यहरूसँग सडक सञ्जाल बढाउने विस्तृत र सुखाक सबै हिसाबले उत्तम बनाउने सक्के आयोगोत्तमो ढाका खुल्ने छ । केराबारीलाई पर्यटनको गन्तव्यका रूपमा विकासित गर्ने हामीले विशेष प्राथमिकता दिएका छौं । यसका लागि योजनाबद्द रूपमा अघि बिरुद्धका छौं ।

केराबारी पर्यटन, पर्याप्त र साँस्कृतिक पर्यटनको केन्द्र पनि हो । यसलाई एटा मालामा जोडेर अघि बढाने हामी लक्ष्य छ । पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रबढ्दीना जोडेरहेका छौं ।

केराबारीले समाजसँगै पर्यटकीय स्थलहरूको प्राथमिकतामा राखेका छौं । पर्यटकीय स्थलहरूको पहिचान, प्रवास प्रसारका साथै भौतिक पूर्वावाहक गाउँपालिकाले ठोस योजनाबद्द रूपमा काम बढाउरहेको छ । भौतिक पूर्वावाहक निर्माण र पर्याप्त प्रचार प्रसार नै सक्के केराबारी प्रदेश ९ कै प्रमुख गन्तव्य बन्नेमा हामी दुखी कर्ने छौं ।

कसरी पगिन्छ केराबारी ?

काठमाडौंवाट ३८० किलोमीटर पूर्वो यात्रा गरी पाइ केराबारी बजार आइपुग्निन्छ । काठमाडौंवाट सदारी सधानमा यात्रा गर्दै ९ देखि ११ घण्टा लाग्न । काठमाडौंवाट यात्रा गर्नका लागि रात्री तथा दिवा सेवाका बसहरू सार्वज्ञ पाइन्दछ । यसका अल्वा त्रिभुवन विमान स्थल काठमाडौंवाट विराटनगर रिमान स्थल सम्मको करीव ३० देखि ४५ मिनेट सम्मको हवै यात्रा गरेपछि विराटनगर विमान स्थलवाट इटहरी हुँदै ३७

किलोमीटर पूर्व लागेपछि यहाँ पुग्न सकिन्छ । यसका लागि करीव ढेढ घण्टा लाग्छ । विराटनगरवाट पुर्व जाने सार्वजनिक यातायातका साधनमा बढेर विराट बोक पुर्वमा रहेको खोसाने चोकमा उत्तु पर्छ । त्यसीबाट उत्तर तर्फ करीव साडे आठ किलोमीटर यात्रा गरेपछि केराबारी बजार पुगिन्छ । विमान स्थलमा भाडाका सदारी साधनहरू जिति बेलपनि उपलब्ध हुँदैन । यसका अल्वा विराटनगरको पुष्पलाल चोक हुँदै जाने अर्को छिटो

बाह्यो छ । साडे २२ किलोमीटरको यात्रा गर्न यो सडकमा करीव ५५ मिनेट लाग्ने छ । अहिले यो सडक चार लेनको बनी रहेको छ । यसको निर्माण सकिएपछि यो सडक यात्राका लागि छिटो र सिलिलो हुँदैन ।

यसे गरी पूर्वको नाका काकरमिटावाट पूर्वपरिवेम राजमार्गमा पाश्चिम तर्फको यात्रा गर्न्यो भन्ने करीव ३ घण्टामा केराबारी आउन सकिन्छ । यसको तुरी ८९ किलोमीटर छ ।



केराबारी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, मोरड
कार्यालयको कोड : ८०११३५०३३००

म.ले.प.फा.नं. २२३

खर्च शिर्षक अनुसार बजेट र खर्च को आर्थिक विवरण

आ.व. : २०७८/७९ महिना : पौष

सि.नं.	बजेट उपरीशीर्षक	खर्च शिर्षक कोड	विवरण			शुरुको बजेट	संशोधन /रकमान्तर /श्रोतान्तर	अन्तिम बजेट	निकासा	जम्मा खर्च	बजेट बाँकी	गत वर्षको खर्च	
				स्रोत व्यहारेन संस्था	प्रकार(नगद/ऋण /अनुदान)								
१	२	३	४	५	६	७	८	९=(६+७-८)	१०	११	१२=(९-१०)	१३	
१	८०११३५०३१०१	२११११	पारिश्रमिक कर्मचारी	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१,८५,००,०००	०	०	१,८५,००,०००	६५,२७,६५७.५८	६५,२७,६५७.५८	१,११,७२,३४२.४२	०
२	८०११३५०३१०१	२११११	पारिश्रमिक कर्मचारी	आन्तरिक श्रोत	नगद	२०,००,०००	०	०	२०,००,०००	२०,००,०००	२०,००,०००	०	०
३	८०११३५०३१०१	२११२१	पोशाक	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
४	८०११३५०३१०१	२११२२	औषधीउपचार खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
५	८०११३५०३१०१	२११३२	महिंगी भत्ता	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	९,००,०००	०	०	९,००,०००	१,१८,०००	१,१८,०००	७,८२,०००	०
६	८०११३५०३१०१	२११३२	महिंगी भत्ता	आन्तरिक श्रोत	नगद	३,००,०००	०	०	३,००,०००	२,८०,०००	२,८०,०००	२०,०००	०
७	८०११३५०३१०१	२११३४	कर्मचारीको बैठक भत्ता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
८	८०११३५०३१०१	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२०,००,०००	०	०	२०,००,०००	०	०	२०,००,०००	०
९	८०११३५०३१०१	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	आन्तरिक श्रोत	नगद	२०,००,०००	०	०	२०,००,०००	९,०२,७९४.४१	९,०२,७९४.४१	१०,९७,२०५.५९	०
१०	८०११३५०३१०१	२११३९	अन्य भत्ता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	११,००,०००	०	०	११,००,०००	०	०	११,००,०००	०
११	८०११३५०३१०१	२११३९	अन्य भत्ता	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	९,००,०००	०	०	९,००,०००	५,०००	५,०००	८,९५,०००	०
१२	८०११३५०३१०१	२११३९	अन्य भत्ता	आन्तरिक श्रोत	नगद	५,००,०००	०	०	५,००,०००	४,२७,२००	४,२७,२००	७२,८००	०
१३	८०११३५०३१०१	२११४१	पदाधिकारी	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
१४	८०११३५०३१०१	२११४१	पदाधिकारी	आन्तरिक श्रोत	नगद	१०,००,०००	०	०	१०,००,०००	६,२०,०००	६,२०,०००	३,८०,०००	०
१५	८०११३५०३१०१	२११४२	पदाधिकारीअन्य सुविधा	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	३०,००,०००	०	०	३०,००,०००	९,४७,०००	९,४७,०००	२०,५३,०००	०
१६	८०११३५०३१०१	२११४२	पदाधिकारीअन्य सुविधा	आन्तरिक श्रोत	नगद	३५,००,०००	०	०	३५,००,०००	२५,००,०००	२५,००,०००	१०,००,०००	०
१७	८०११३५०३१०१	२११४९	पदाधिकारी अन्य भत्ता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	०	०	०	०	०	०	०	०
१८	८०११३५०३१०१	२११४९	पदाधिकारी अन्य भत्ता	आन्तरिक श्रोत	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०

१९	८०११३५०३१०१	२१२१४	कर्मचारी कल्याण कोष	राजस्व बँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
२०	८०११३५०३१०१	२१२१४	कर्मचारी कल्याण कोष	आन्तरिक श्रोत	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
२१	८०११३५०३१०१	२२१११	पानी तथा बिजुली	राजस्व बँडफाँड - संघीय सरकार	नगद	५,००,०००	०	०	५,००,०००	१,२२,९३७	१,२२,९३७	३,७७,०६२	०
२२	८०११३५०३१०१	२२११२	संचार महसुल	राजस्व बँडफाँड - संघीय सरकार	नगद	६,००,०००	०	०	६,००,०००	९०,९९६	९०,९९६	५,०९,००४	०
२३	८०११३५०३१०१	२२२१२	इथन (कार्यालय प्रयोजन)	राजस्व बँडफाँड - संघीय सरकार	नगद	३५,००,०००	०	०	३५,००,०००	१४,११,८०८	१४,११,८०८	२०,८८,१९२	०
२४	८०११३५०३१०१	२२२१२	इथन (कार्यालय प्रयोजन)	आन्तरिक श्रोत	नगद	५,००,०००	०	०	५,००,०००	५,००,०००	५,००,०००	०	०
२५	८०११३५०३१०१	२२२१३	सर्वारी साधन मर्मत खर्च	आन्तरिक श्रोत	नगद	३०,००,०००	०	०	३०,००,०००	१३,०२,६६३	१३,०२,६६३	१६,९७,३३७	०
२६	८०११३५०३१०१	२२२१४	बिमा तथा नवीकरण खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	३,००,०००	०	०	३,००,०००	१,४४,६३०	१,४४,६३०	१,५५,३७०	०
२७	८०११३५०३१०१	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	७,००,०००	०	०	७,००,०००	५,६९,४५८	५,६९,४५८	१,३०,५४२	०
२८	८०११३५०३१०१	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	आन्तरिक श्रोत	नगद	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
२९	८०११३५०३१०१	२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	७,००,०००	०	०	७,००,०००	१,७१,३१०	१,७१,३१०	५,२८,६९०	०
३०	८०११३५०३१०१	२२२११	अन्य सम्पत्तिहरूको संचालन तथा सम्भार खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
३१	८०११३५०३१०१	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	राजस्व बँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
३२	८०११३५०३१०१	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	राजस्व बँडफाँड - संघीय सरकार	नगद	२०,००,०००	०	०	२०,००,०००	६,२८,९०१	६,२८,९०१	१३,७१,०९९	०
३३	८०११३५०३१०१	२२३१४	इथन - अन्य प्रयोजन	राजस्व बँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
३४	८०११३५०३१०१	२२३१५	पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	३४,००,०००	०	०	३४,००,०००	२५,०७,८६१.७०	२५,०७,८६१.७०	८,९२,१३८.३०	०
३५	८०११३५०३१०१	२२३१५	पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	आन्तरिक श्रोत	नगद	१३,००,०००	०	०	१३,००,०००	८,००,०००	८,००,०००	५,००,०००	०
३६	८०११३५०३१०१	२२३११	अन्य कार्यालय संचालन खर्च	राजस्व बँडफाँड - संघीय सरकार	नगद	३,००,०००	०	०	३,००,०००	३६,७२५	३६,७२५	२,६३,२७५	०
३७	८०११३५०३१०१	२२४११	सेवा र परामर्श खर्च	नेपाल सरकार	नगद अनुदान	३,८०,०००	०	०	३,८०,०००	०	०	३,८०,०००	०
३८	८०११३५०३१०१	२२४११	सेवा र परामर्श खर्च	राजस्व बँडफाँड - प्रदेश सरकार	नगद	१८,७४,०००	०	०	१८,७४,०००	०	०	१८,७४,०००	०

३९	८०११३५०३१०१	२२४११	सेवा र परामर्श खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१२,१३,०००	०	०	१२,१३,०००	०	०	१२,१३,०००	०
४०	८०११३५०३१०१	२२४११	सेवा र परामर्श खर्च	आन्तरिक श्रोत	नगद	२७,००,०००	०	०	२७,००,०००	१२,५३,३००	१२,५३,३००	१४,४६,७००	०
४१	८०११३५०३१०१	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	२,१४,३६१	२,१४,३६१	७,८५,६३९	०
४२	८०११३५०३१०१	२२४१३	करार सेवा शुल्क	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	७५,००,०००	०	०	७५,००,०००	४४,३०,०९५.८३	४४,३०,०९५.८३	३०,६९,९०४.१७	०
४३	८०११३५०३१०१	२२४१३	करार सेवा शुल्क	आन्तरिक श्रोत	नगद	२५,००,०००	०	०	२५,००,०००	२५,००,०००	२५,००,०००	०	०
४४	८०११३५०३१०१	२२४१४	सरसफाईसेवा शुल्क	नेपाल सरकार	नगद अनुदान	६,००,०००	०	०	६,००,०००	६९,५९०	६९,५९०	५,३०,४९०	०
४५	८०११३५०३१०१	२२४१९	अन्य सेवा शुल्क	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	०	०	०	०	०	०	०	०
४६	८०११३५०३१०१	२२४१९	अन्य सेवा शुल्क	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	२०,००,०००	०	०	२०,००,०००	१,२८,९३५	१,२८,९३५	१८,७१,०६५	०
४७	८०११३५०३१०१	२२५११	कर्मचारी तालिम खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	२,००,०००	०	०	२,००,०००	१,०६,४५०	१,०६,४५०	९३,५५०	०
४८	८०११३५०३१०१	२२५११	कर्मचारी तालिम खर्च	आन्तरिक श्रोत	नगद	६,००,०००	०	०	६,००,०००	०	०	६,००,०००	०
४९	८०११३५०३१०१	२२५१२	सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
५०	८०११३५०३१०१	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	७३,००,०००	०	०	७३,००,०००	६,१८,०००	६,१८,०००	६६,८२,०००	०
५१	८०११३५०३१०१	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	८९,६३,०००	०	०	८९,६३,०००	२,८६,४०५	२,८६,४०५	८६,७६,५९५	०
५२	८०११३५०३१०१	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	२३,८७,०००	०	०	२३,८७,०००	२,९३,८००	२,९३,८००	२०,९३,२००	०
५३	८०११३५०३१०१	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	४८,४५,०००	०	०	४८,४५,०००	२६,२५,०९०	२६,२५,०९०	२२,१९,९१०	०
५४	८०११३५०३१०१	२२५२९	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
५५	८०११३५०३१०१	२२५२९	विविध कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	९८,६८५	९८,६८५	४,०१,३१५	०
५६	८०११३५०३१०१	२२५२९	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	२,५०,०००	०	०	२,५०,०००	९०,०००	९०,०००	१,६०,०००	०
५७	८०११३५०३१०१	२२६११	अनुगमन, मूल्यांकन खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
५८	८०११३५०३१०१	२२६११	अनुगमन, मूल्यांकन खर्च	आन्तरिक श्रोत	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
५९	८०११३५०३१०१	२२६१२	भ्रमण खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	९,००,०००	०	०	९,००,०००	४,९८,४४५	४,९८,४४५	४,८१,५५५	०
६०	८०११३५०३१०१	२२६१२	भ्रमण खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	५,००,०००	५,००,०००	५,००,०००	०
६१	८०११३५०३१०१	२२६१९	अन्य भ्रमण खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०

६२	८०९९३५०३१०१	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	३०,५१५	३०,५१५	९,६९,४८५	०
६३	८०९९३५०३१०१	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	५,५४,८९५	५,५४,८९५	४,४५,१०५	०
६४	८०९९३५०३१०१	२२७२१	सभा सञ्चालन खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	८,००,०००	०	०	८,००,०००	०	०	८,००,०००	०
६५	८०९९३५०३१०१	२५३१५	अन्य सस्ता सहायता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
६६	८०९९३५०३१०१	२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
६७	८०९९३५०३१०१	२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१५,००,०००	०	०	१५,००,०००	५,७१,०००	५,७१,०००	९,२९,०००	०
६८	८०९९३५०३१०१	२८१४२	घरभाडा	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१५,००,०००	०	०	१५,००,०००	६,९३,६९३.३३	६,९३,६९३.३३	८,८६,३८६.६७	०
६९	८०९९३५०३१०१	२८१४२	घरभाडा	आन्तरिक श्रोत	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
७०	८०९९३५०३१०१	२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२,००,०००	०	०	२,००,०००	१०,०००	१०,०००	१,९०,०००	०
७१	८०९९३५०३१०१	२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	आन्तरिक श्रोत	नगद	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
७२	८०९९३५०३१०१	२८२१९	अन्य फिर्ता	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१९,००,०००	०	०	१९,००,०००	३,६२,५००	३,६२,५००	१५,३७,५००	०
७३	८०९९३५०३१०१	२८९११	भैपरी आउने चालु खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	०	०	०	०	०	०	०	०
७४	८०९९३५०३१०१	३११११	आवासीय भवन निर्माण/खरिद	आन्तरिक श्रोत	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
७५	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	नेपाल सरकार	नगद अनुदान	३०,००,०००	०	०	३०,००,०००	०	०	३०,००,०००	०
७६	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	प्रदेश नंबर १	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
७७	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१८,००,०००	०	०	१८,००,०००	२,९०,९३०	२,९०,९३०	१५,०९,८७०	०
७८	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	राजस्व बाँडफाँड - स्थानीय	नगद	६,५२,०००	०	०	६,५२,०००	०	०	६,५२,०००	०
७९	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	जिल्ला समन्वय समिति	नगद	१,००,००,०००	०	०	१,००,००,०००	०	०	१,००,००,०००	०
८०	८०९९३५०३१०१	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	आन्तरिक श्रोत	नगद	४,५२,७०,०००	०	०	४,५२,७०,०००	१,३०,९८,३४४.२२	१,३०,९८,३४४.२२	३,२१,७१,६५५.७८	०
८१	८०९९३५०३१०१	३११२२	मेशिनरी तथा औजार	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२०,००,०००	०	०	२०,००,०००	५,५८,४०९	५,५८,४०९	१४,४१,५११	०
८२	८०९९३५०३१०१	३११३५	पूँजीगत परामर्श खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	०	०	०	०	०	०	०	०

८३	८०९९३५०३१०१	३११५१	सङ्क तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	३,२०,००,०००	०	०	३,२०,००,०००	१९,९०,०००	१९,९०,०००	३,००,१०,०००	०
८४	८०९९३५०३१०१	३११५१	सङ्क तथा पूल निर्माण	प्रदेश नंबर १	नगद अनुदान	७९,१४,०००	०	०	७९,१४,०००	०	०	७९,१४,०००	०
८५	८०९९३५०३१०१	३११५१	सङ्क तथा पूल निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२,२३,१२,०००	०	०	२,२३,१२,०००	०	०	२,२३,१२,०००	०
८६	८०९९३५०३१०१	३११५१	सङ्क तथा पूल निर्माण	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	२,१८,५०,०००	०	०	२,१८,५०,०००	०	०	२,१८,५०,०००	०
८७	८०९९३५०३१०१	३११५१	सङ्क तथा पूल निर्माण	आन्तरिक श्रोत	नगद	७,६२,३४,०००	०	०	७,६२,३४,०००	१,५५,७८,०९३.१३	१,५५,७८,०९३.१३	६,०६,५५,९८६.८७	०
८८	८०९९३५०३१०१	३११५२	विद्युत संरचना निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	०	०	०	०	०	०	०	०
८९	८०९९३५०३१०१	३११५४	तटबन्ध तथा बाँधनिर्माण	नेपाल सरकार	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
९०	८०९९३५०३१०१	३११५४	तटबन्ध तथा बाँधनिर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५४,००,०००	०	०	५४,००,०००	०	०	५४,००,०००	०
९१	८०९९३५०३१०१	३११५४	तटबन्ध तथा बाँधनिर्माण	राजस्व बाँडफाँड - स्थानीय	नगद	०	०	०	०	०	०	०	०
९२	८०९९३५०३१०१	३११५४	तटबन्ध तथा बाँधनिर्माण	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१,८७,०००	०	०	१,८७,०००	१,८१,२५०	१,८१,२५०	५,७५०	०
९३	८०९९३५०३१०१	३११५४	तटबन्ध तथा बाँधनिर्माण	आन्तरिक श्रोत	नगद	२५,००,०००	०	०	२५,००,०००	०	०	२५,००,०००	०
९४	८०९९३५०३१०१	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	१५,००,०००	०	०	१५,००,०००	०	०	१५,००,०००	०
९५	८०९९३५०३१०१	३११५५	सिंचाई संरचना निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
९६	८०९९३५०३१०१	३११५५	सिंचाई संरचना निर्माण	आन्तरिक श्रोत	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
९७	८०९९३५०३१०१	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	५६,००,०००	०	०	५६,००,०००	०	०	५६,००,०००	०
९८	८०९९३५०३१०१	३११५६	खानेपानी संरचना निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
९९	८०९९३५०३१०१	३११५६	खानेपानी संरचना निर्माण	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
१००	८०९९३५०३१०१	३११५६	खानेपानी संरचना निर्माण	आन्तरिक श्रोत	नगद	६,५०,०००	०	०	६,५०,०००	०	०	६,५०,०००	०
१०१	८०९९३५०३१०१	३११५७	वन तथा वातावरण संरक्षण	आन्तरिक श्रोत	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
१०२	८०९९३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१३,००,०००	०	०	१३,००,०००	०	०	१३,००,०००	०
१०३	८०९९३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	प्रदेश नंबर १	नगद अनुदान	८८,५०,०००	०	०	८८,५०,०००	०	०	८८,५०,०००	०
१०४	८०९९३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	३५,२७,०००	०	०	३५,२७,०००	०	०	३५,२७,०००	०
१०५	८०९९३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	राजस्व बाँडफाँड - स्थानीय	नगद	२५,००,०००	०	०	२५,००,०००	०	०	२५,००,०००	०
१०६	८०९९३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	२४,७६,०००	०	०	२४,७६,०००	०	०	२४,७६,०००	०

१०७	८०११३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	६४,९९,०००	०	०	६४,९९,०००	१,३०,५६०	१,३०,५६०	६३,६८,४४०	०
१०८	८०११३५०३१०१	३११५९	अन्य सार्वजनिक निर्माण	जन सहभागिता	नगद	५०,००,०००	०	०	५०,००,०००	२,४५,०००	२,४५,०००	४७,५५,०००	०
१०९	८०११३५०३१०१	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	आन्तरिक श्रोत	नगद	४,००,०००	०	०	४,००,०००	०	०	४,००,०००	०
११०	८०११३५०३१०१	३११७२	पूँजीगत अनुसन्धान तथा परामर्श	नेपाल सरकार	नगद अनुदान	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
१११	८०११३५०३१०१	३११७२	पूँजीगत अनुसन्धान तथा परामर्श	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१८,००,०००	०	०	१८,००,०००	०	०	१८,००,०००	०
११२	८०११३५०३१०१	३१४११	जग्माप्राप्ति खर्च	आन्तरिक श्रोत	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
११३	८०११३५०३२०१	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	नेपाल सरकार	नगद अनुदान	३,६०,०००	०	०	३,६०,०००	२,५२,५१४	२,५२,५१४	१,०७,४८६	०
११४	८०११३५०३२०१	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	७,६९,०००	०	०	७,६९,०००	५,१८,४६५	५,१८,४६५	२,५०,५३५	०
११५	८०११३५०३२०१	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	३,५०,०००	०	०	३,५०,०००	०	०	३,५०,०००	०
११६	८०११३५०३२०१	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	२,००,०००	२,००,०००	०	०
११७	८०११३५०३२०१	३११२२	मैशिनरी तथा औजार	नेपाल सरकार	नगद अनुदान	४,००,०००	०	०	४,००,०००	०	०	४,००,०००	०
११८	८०११३५०३२०१	३११२३	फर्निचर तथा फिक्चर्स	नेपाल सरकार	नगद अनुदान	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
११९	८०११३५०३२०१	३११३१	पशुधन तथा बागवानी विकास खर्च	नेपाल सरकार	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
१२०	८०११३५०३२०१	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	२४,३९,०००	०	०	२४,३९,०००	०	०	२४,३९,०००	०
१२१	८०११३५०३२०१	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	८,२७,०००	०	०	८,२७,०००	०	०	८,२७,०००	०
१२२	८०११३५०३२०१	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	८,५०,०००	०	०	८,५०,०००	१,४५,५००	१,४५,५००	७,०४,५००	०
१२३	८०११३५०३२०१	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	१,४५,५००	१,४५,५००	४,५००	०
१२४	८०११३५०३२०२	२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	नेपाल सरकार	नगद अनुदान	३३,०००	०	०	३३,०००	०	०	३३,०००	०
१२५	८०११३५०३२०२	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	नेपाल सरकार	नगद अनुदान	६०,०००	०	०	६०,०००	३०,१८४	३०,१८४	२९,८१६	०
१२६	८०११३५०३२०२	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१०,००,०००	०	०	१०,००,०००	५,५०,०००	५,५०,०००	४,५०,०००	०
१२७	८०११३५०३२०२	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	३,३०,०००	०	०	३,३०,०००	२०,०००	२०,०००	३,१०,०००	०
१२८	८०११३५०३२०२	२२५२९	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	२०,०००	०	०	२०,०००	०	०	२०,०००	०
१२९	८०११३५०३२०२	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	९८,४४०	९८,४४०	२,०१,५६०	०
१३०	८०११३५०३२०२	२२७११	विविध खर्च	आन्तरिक श्रोत	नगद	८०,०००	०	०	८०,०००	०	०	८०,०००	०
१३१	८०११३५०३२०२	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
१३२	८०११३५०३२०२	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	आन्तरिक श्रोत	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
१३३	८०११३५०३२०२	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	१६,५०,०००	०	०	१६,५०,०००	१,४५,५००	१,४५,५००	१५,०४,५००	०
१३४	८०११३५०३२०२	३११५१	सडक तथा पूल निर्माण	आन्तरिक श्रोत	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०

१३५	८०११३५०३२०२	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	१४,००,०००	०	०	१४,००,०००	०	१४,००,०००	०
१३६	८०११३५०३२०२	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	०	३,००,०००	०
१३७	८०११३५०३२०२	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१५,५०,०००	०	०	१५,५०,०००	१,६८,७२२	१,६८,७२२	१३,८१,२७८
१३८	८०११३५०३२०२	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	२,००,०००	०	०	२,००,०००	०	२,००,०००	०
१३९	८०११३५०३२०२	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	१७,०००	१७,०००	३,०००
१४०	८०११३५०३२०३	२११११	पारिश्रमिक कर्मचारी	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००
१४१	८०११३५०३२०३	२२११२	संचार महसुल	नेपाल सरकार	नगद अनुदान	३०,०००	०	०	३०,०००	७,५००	७,५००	२२,५००
१४२	८०११३५०३२०३	२२२१२	इथन (कार्यालय प्रयोजन)	नेपाल सरकार	नगद अनुदान	४०,०००	०	०	४०,०००	१२,१२९	१२,१२९	२७,८७१
१४३	८०११३५०३२०३	२२३११	मसलन्द तथा कार्यालय सामाजी	नेपाल सरकार	नगद अनुदान	१,४०,०००	०	०	१,४०,०००	१,०६,५८८	१,०६,५८८	३३,४१२
१४४	८०११३५०३२०३	२२३११	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	३०,०००	०	०	३०,०००	१७,२९२	१७,२९२	१२,७०८
१४५	८०११३५०३२०३	२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	नेपाल सरकार	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००
१४६	८०११३५०३२०३	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	८,५८,०००	०	०	८,५८,०००	२,७०,३६४	२,७०,३६४	५,८७,६३६
१४७	८०११३५०३२०३	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	१,९६,०००	०	०	१,९६,०००	०	०	१,९६,०००
१४८	८०११३५०३२०३	२२६११	अनुगमन, मूल्यांकन खर्च	नेपाल सरकार	नगद अनुदान	३०,०००	०	०	३०,०००	०	०	३०,०००
१४९	८०११३५०३२०३	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	६७,२१२	६७,२१२	८२,७८८
१५०	८०११३५०३२०३	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	आन्तरिक श्रोत	नगद	१,२५,०००	०	०	१,२५,०००	०	०	१,२५,०००
१५१	८०११३५०३२०३	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	३५,९९,०००	०	०	३५,९९,०००	०	०	३५,९९,०००
१५२	८०११३५०३२०३	३११५३	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	३,७०,०००	०	०	३,७०,०००	०	०	३,७०,०००
१५३	८०११३५०३२०३	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००
१५४	८०११३५०३२०३	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	३,११,०००	०	०	३,११,०००	०	०	३,११,०००
१५५	८०११३५०३२०३	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	९६,०००	०	०	९६,०००	०	०	९६,०००
१५६	८०११३५०३२०३	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	१,७१,०००	०	०	१,७१,०००	०	०	१,७१,०००
१५७	८०११३५०३२०३	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	नेपाल सरकार	नगद अनुदान	२,२०,०००	०	०	२,२०,०००	०	०	२,२०,०००
१५८	८०११३५०३२०४	२२३११	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	४५,६००	४५,६००	१,०४,४००
१५९	८०११३५०३२०४	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	०	०	१,५०,०००
१६०	८०११३५०३२०४	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	२,५६,०००	०	०	२,५६,०००	०	०	२,५६,०००
१६१	८०११३५०३२०४	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	२,१०,०००	०	०	२,१०,०००	४४,५००	४४,५००	१,६५,५००
१६२	८०११३५०३२०४	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००
१६३	८०११३५०३२०४	३११२३	फर्निचर तथा फिक्वर्स	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००
१६४	८०११३५०३२०४	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	३०,९२,०००	०	०	३०,९२,०००	१,९४,०००	१,९४,०००	२८,९८,०००

१६५	८०११३५०३२०४	३११५३	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	८५,१८५	८५,१८५	१४,८१५	०
१६६	८०११३५०३२०४	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	५,५०,०००	०	०	५,५०,०००	०	०	५,५०,०००	०
१६७	८०११३५०३२०४	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	६,४६,०००	०	०	६,४६,०००	०	०	६,४६,०००	०
१६८	८०११३५०३२०४	३११५६	खानेपानी संरचना निर्माण	आन्तरिक श्रोत	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
१६९	८०११३५०३२०४	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१२,४७,०००	०	०	१२,४७,०००	४६,५६०	४६,५६०	१२,००,४४०	०
१७०	८०११३५०३२०५	२२३११	मसलन्द तथा कार्यालय सामाजी	नेपाल सरकार	नगद अनुदान	१,६०,०००	०	०	१,६०,०००	२३,०१५	२३,०१५	१,३६,९८५	०
१७१	८०११३५०३२०५	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१४,३३,०००	०	०	१४,३३,०००	१,९०,१२०	१,९०,१२०	१२,४२,८८०	०
१७२	८०११३५०३२०५	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	६,५०,०००	०	०	६,५०,०००	०	०	६,५०,०००	०
१७३	८०११३५०३२०५	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	३९,४००	३९,४००	१,६०,६००	०
१७४	८०११३५०३२०५	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	नेपाल सरकार	नगद अनुदान	१,१३,०००	०	०	१,१३,०००	०	०	१,१३,०००	०
१७५	८०११३५०३२०५	२५३१२	स्वास्थ संस्थाहरूलाई सहायता	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
१७६	८०११३५०३२०५	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	३१,२४,०००	०	०	३१,२४,०००	९७,०००	९७,०००	३०,२७,०००	०
१७७	८०११३५०३२०५	३११५१	सडक तथा पूल निर्माण	आन्तरिक श्रोत	नगद	१,३७,०००	०	०	१,३७,०००	०	०	१,३७,०००	०
१७८	८०११३५०३२०५	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
१७९	८०११३५०३२०५	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	५,६३,०००	०	०	५,६३,०००	०	०	५,६३,०००	०
१८०	८०११३५०३२०५	३११५६	खानेपानी संरचना निर्माण	आन्तरिक श्रोत	नगद	७,००,०००	०	०	७,००,०००	०	०	७,००,०००	०
१८१	८०११३५०३२०५	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
१८२	८०११३५०३२०५	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	२,५०,०००	०	०	२,५०,०००	०	०	२,५०,०००	०
१८३	८०११३५०३२०६	२२३११	मसलन्द तथा कार्यालय सामाजी	नेपाल सरकार	नगद अनुदान	१,६०,०००	०	०	१,६०,०००	५४,५७१	५४,५७१	१,०५,४२९	०
१८४	८०११३५०३२०६	२२३११	मसलन्द तथा कार्यालय सामाजी	आन्तरिक श्रोत	नगद	१,३०,०००	०	०	१,३०,०००	०	०	१,३०,०००	०
१८५	८०११३५०३२०६	२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	आन्तरिक श्रोत	नगद	०	०	०	०	०	०	०	०
१८६	८०११३५०३२०६	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	११,५०,०००	०	०	११,५०,०००	१,९५,४२०	१,९५,४२०	१,४४,५८०	०
१८७	८०११३५०३२०६	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	७,५०,०००	०	०	७,५०,०००	०	०	७,५०,०००	०
१८८	८०११३५०३२०६	२२५२१	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	०	०	१,५०,०००	०
१८९	८०११३५०३२०६	२२५२१	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
१९०	८०११३५०३२०६	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	८४,४९३	८४,४९३	१,१५,५०७	०
१९१	८०११३५०३२०६	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	२९,९०,०००	०	०	२९,९०,०००	०	०	२९,९०,०००	०
१९२	८०११३५०३२०६	३११५१	सडक तथा पूल निर्माण	आन्तरिक श्रोत	नगद	४,००,०००	०	०	४,००,०००	०	०	४,००,०००	०
१९३	८०११३५०३२०६	३११५१	विद्युत संरचना निर्माण	आन्तरिक श्रोत	नगद	३,२८,०००	०	०	३,२८,०००	०	०	३,२८,०००	०
१९४	८०११३५०३२०६	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	११,५१,०००	०	०	११,५१,०००	०	०	११,५१,०००	०
१९५	८०११३५०३२०६	३११५६	खानेपानी संरचना निर्माण	आन्तरिक श्रोत	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०

१९६	८०११३५०३२०६	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	७,१५,०००	०	०	७,१५,०००	०	०	७,१५,०००	०
१९७	८०११३५०३२०६	३१५११	भैपरी आउने पूँजीगत	नेपाल सरकार	नगद अनुदान	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
१९८	८०११३५०३२०७	२२३१५	पत्रपत्रिका, छार्पाई तथा सूचना प्रकाशन खर्च	नेपाल सरकार	नगद अनुदान	५०,०००	०	०	५०,०००	३९,१४२	३९,१४२	१०,८५८	०
१९९	८०११३५०३२०७	२२३१९	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	६,५०,०००	०	०	६,५०,०००	४,४२,५६७	४,४२,५६७	२,०७,४३३	०
२००	८०११३५०३२०७	२२३१९	अन्य कार्यालय संचालन खर्च	आन्तरिक श्रोत	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
२०१	८०११३५०३२०७	२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	०	०	१,५०,०००	०
२०२	८०११३५०३२०७	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	८,६६,०००	०	०	८,६६,०००	२,४८,३००	२,४८,३००	६,१७,७००	०
२०३	८०११३५०३२०७	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	५,२५,०००	०	०	५,२५,०००	१,४९,४००	१,४९,४००	३,७५,६००	०
२०४	८०११३५०३२०७	२२५२९	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
२०५	८०११३५०३२०७	२२५२९	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
२०६	८०११३५०३२०७	३११२२	मेशिनरी तथा औजार	नेपाल सरकार	नगद अनुदान	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
२०७	८०११३५०३२०७	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	१८,५०,०००	०	०	१८,५०,०००	०	०	१८,५०,०००	०
२०८	८०११३५०३२०७	३११५२	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	११,५०,०००	०	०	११,५०,०००	०	०	११,५०,०००	०
२०९	८०११३५०३२०७	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२१०	८०११३५०३२०७	३११५५	सिंचाई संरचना निर्माण	आन्तरिक श्रोत	नगद	२,५०,०००	०	०	२,५०,०००	२,४२,५००	२,४२,५००	७,५००	०
२११	८०११३५०३२०७	३११५६	खोनेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	६,५०,०००	०	०	६,५०,०००	१,४४,९४०	१,४४,९४०	५,०५,०६०	०
२१२	८०११३५०३२०७	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	८,५०,०००	०	०	८,५०,०००	०	०	८,५०,०००	०
२१३	८०११३५०३२०८	२२३११	मसलन्द तथा कार्यालय सामाजी	नेपाल सरकार	नगद अनुदान	२,६३,०००	०	०	२,६३,०००	३५,१६५	३५,१६५	२,२७,८३५	०
२१४	८०११३५०३२०८	२२३१९	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	१,६०,०००	०	०	१,६०,०००	१,१६,५२७	१,१६,५२७	४३,४७३	०
२१५	८०११३५०३२०८	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१७,७०,०००	०	०	१७,७०,०००	१४,७७५	१४,७७५	१७,५५,२२५	०
२१६	८०११३५०३२०८	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	८,५५,०००	०	०	८,५५,०००	०	०	८,५५,०००	०
२१७	८०११३५०३२०८	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	आन्तरिक श्रोत	नगद	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
२१८	८०११३५०३२०८	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	३१,५०,०००	०	०	३१,५०,०००	०	०	३१,५०,०००	०
२१९	८०११३५०३२०८	३११५२	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२२०	८०११३५०३२०८	३११५५	सिंचाई संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	४,५०,०००	०	०	४,५०,०००	०	०	४,५०,०००	०
२२१	८०११३५०३२०८	३११५५	सिंचाई संरचना निर्माण	आन्तरिक श्रोत	नगद	६,००,०००	०	०	६,००,०००	०	०	६,००,०००	०
२२२	८०११३५०३२०८	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
२२३	८०११३५०३२०८	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	२,२०,०००	०	०	२,२०,०००	०	०	२,२०,०००	०
२२४	८०११३५०३२०९	२२३१९	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	१,६०,०००	०	०	१,६०,०००	४२,०४४	४२,०४४	१,१७,९५६	०
२२५	८०११३५०३२०९	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	आन्तरिक श्रोत	नगद	७०,०००	०	०	७०,०००	०	०	७०,०००	०

२२६	८०९९३५०३२०९	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	२३,००,०००	०	०	२३,००,०००	२,६०,०००	२,६०,०००	२०,४०,०००	०
२२७	८०९९३५०३२०९	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	४,२०,०००	०	०	४,२०,०००	०	०	४,२०,०००	०
२२८	८०९९३५०३२०९	२२५२९	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	२०,०००	०	०	२०,०००	०	०	२०,०००	०
२२९	८०९९३५०३२०९	२२५२९	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	६०,०००	०	०	६०,०००	०	०	६०,०००	०
२३०	८०९९३५०३२०९	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	१,१२,०२६	१,१२,०२६	८७,९७४	०
२३१	८०९९३५०३२०९	२२७११	विविध खर्च	आन्तरिक श्रोत	नगद	२,८०,०००	०	०	२,८०,०००	०	०	२,८०,०००	०
२३२	८०९९३५०३२०९	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२३३	८०९९३५०३२०९	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	आन्तरिक श्रोत	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२३४	८०९९३५०३२०९	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	२२,३३,०००	०	०	२२,३३,०००	१४,५४,९९९	१४,५४,९९९	७,७८,००९	०
२३५	८०९९३५०३२०९	३११५६	खानेपानी संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
२३६	८०९९३५०३२०९	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१३,७५,०००	०	०	१३,७५,०००	९६,९३९	९६,९३९	१२,७८,०६१	०
२३७	८०९९३५०३२०९	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	९०,०००	०	०	९०,०००	०	०	९०,०००	०
२३८	८०९९३५०३२०९	२२३११	मसलन्द तथा कार्यालय सामाप्ति	नेपाल सरकार	नगद अनुदान	५०,०००	०	०	५०,०००	५०,०००	५०,०००	०	०
२३९	८०९९३५०३२०९	२२३११	अन्य कार्यालय संचालन खर्च	नेपाल सरकार	नगद अनुदान	३,६०,०००	०	०	३,६०,०००	१,४९,४५१	१,४९,४५१	२,१०,५४९	०
२४०	८०९९३५०३२०९	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१०,९५,०००	०	०	१०,९५,०००	५६,८००	५६,८००	१०,३८,२००	०
२४१	८०९९३५०३२०९	२२५२२	कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	७,८०,०००	०	०	७,८०,०००	४६,५६०	४६,५६०	७,३३,४४०	०
२४२	८०९९३५०३२०९	२२५२९	विविध कार्यक्रम खर्च	आन्तरिक श्रोत	नगद	३०,०००	०	०	३०,०००	०	०	३०,०००	०
२४३	८०९९३५०३२०९	३१११३	निर्मित भवनको संरचनात्मक सुधार खर्च	नेपाल सरकार	नगद अनुदान	१,००,०००	०	०	१,००,०००	९७,०००	९७,०००	३,०००	०
२४४	८०९९३५०३२०९	३११५१	सडक तथा पूल निर्माण	नेपाल सरकार	नगद अनुदान	२५,४८,०००	०	०	२५,४८,०००	४,८५,०००	४,८५,०००	२०,६३,०००	०
२४५	८०९९३५०३२०९	३११५१	सडक तथा पूल निर्माण	आन्तरिक श्रोत	नगद	१,८०,०००	०	०	१,८०,०००	०	०	१,८०,०००	०
२४६	८०९९३५०३२०९	३११५३	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	५,५०,०००	०	०	५,५०,०००	०	०	५,५०,०००	०
२४७	८०९९३५०३२०९	३११५५	सिंचाइ संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२४८	८०९९३५०३२०९	३११५५	सिंचाइ संरचना निर्माण	आन्तरिक श्रोत	नगद	४,००,०००	०	०	४,००,०००	०	०	४,००,०००	०
२४९	८०९९३५०३२०९	३११५९	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१२,९२,०००	०	०	१२,९२,०००	०	०	१२,९२,०००	०
२५०	८०९९३५०३२०९	३११५९	अन्य सार्वजनिक निर्माण	आन्तरिक श्रोत	नगद	३,४८,०००	०	०	३,४८,०००	०	०	३,४८,०००	०
२५१	८०९९३५०३२०९	३११७२	पूँजीगत अनुसासन तथा परामर्श	नेपाल सरकार	नगद अनुदान	१,५०,०००	०	०	१,५०,०००	०	०	१,५०,०००	०
२५२	८०९९३५०३३०३	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१९,००,०००	०	०	१९,००,०००	१,००,०००	१,००,०००	१८,००,०००	०
२५३	८०९९३५०३३०३	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१५,५०,०००	०	०	१५,५०,०००	५,२९,९२०	५,२९,९२०	१०,२०,८८०	०
२५४	८०९९३५०३३०३	२२५२९	विविध कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,९०,०००	०	०	१,९०,०००	२९,२००	२९,२००	१,६८,८००	०

२५५	८०९९३५०३३०३	२२६११	अनुगमन, मूल्यांकन खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	७०,०००	०	०	७०,०००	३९,७००	३९,७००	३०,३००	०
२५६	८०९९३५०३३०३	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
२५७	८०९९३५०३३०३	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
२५८	८०९९३५०३३०३	३११२१	सवारी साधन	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	३,५०,०००	०	०	३,५०,०००	०	०	३,५०,०००	०
२५९	८०९९३५०३३०३	३११२३	फर्निचर तथा फिक्चर्स	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५०,०००	०	०	५०,०००	०	०	५०,०००	०
२६०	८०९९३५०३३०३	३११३१	पशुधन तथा बागवानी विकास खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	०	०	०	०	०	०	०	०
२६१	८०९९३५०३३०३	३११५५	सिंचाई संरचना निर्माण	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	११,४०,०००	०	०	११,४०,०००	०	०	११,४०,०००	०
२६२	८०९९३५०३३०४	२२३१२	पशुपंक्षीहरूको आहार	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
२६३	८०९९३५०३३०४	२२३१९	अन्य कार्यालय सचालन खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,३०,०००	०	०	१,३०,०००	२३,९९२	२३,९९२	१,०६,००८	०
२६४	८०९९३५०३३०४	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	११,८०,०००	०	०	११,८०,०००	१,९०,०००	१,९०,०००	१,९०,०००	०
२६५	८०९९३५०३३०४	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१५,००,०००	०	०	१५,००,०००	१०,२५,०००	१०,२५,०००	४,७५,०००	०
२६६	८०९९३५०३३०४	२२६१९	अन्य भ्रमण खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	९०,०००	०	०	९०,०००	४७,२००	४७,२००	४२,८००	०
२६७	८०९९३५०३३०५	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	४०,०००	०	०	४०,०००	०	०	४०,०००	०
२६८	८०९९३५०३३०५	२११३९	अन्य भत्ता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	३२,०००	०	०	३२,०००	०	०	३२,०००	०
२६९	८०९९३५०३३०५	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
२७०	८०९९३५०३३०५	२२४१९	अन्य सेवा शुल्क	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	४०,००,०००	०	०	४०,००,०००	१९,८६,९३०	१९,८६,९३०	२०,१३,०७०	०
२७१	८०९९३५०३३०५	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२,००,०००	०	०	२,००,०००	६६,४४२	६६,४४२	१,३३,५५८	०
२७२	८०९९३५०३३०५	२२६१९	अन्य भ्रमण खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	७,३८,०००	०	०	७,३८,०००	०	०	७,३८,०००	०
२७३	८०९९३५०३३०५	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२,८०,०००	०	०	२,८०,०००	०	०	२,८०,०००	०

२७४	८०९९३५०३३०५	२५३१२	स्वास्थ्य संस्थाहरूलाई सहायता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१,१०,०००	०	०	१,१०,०००	०	०	१,१०,०००	०
२७५	८०९९३५०३३०५	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१०,००,०००	०	०	१०,००,०००	०	०	१०,००,०००	०
२७६	८०९९३५०३३०५	३११२१	सवारी साधन	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	३,००,०००	०	०	३,००,०००	०	०	३,००,०००	०
२७७	८०९९३५०३३०५	३११२२	मेशिनरी तथा औजार	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
२७८	८०९९३५०३३०५	३११२३	फर्निचर तथा फिक्चर्स	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
२७९	८०९९३५०३३०६	२११३१	अन्य भत्ता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	४६,८६,०००	०	०	४६,८६,०००	०	०	४६,८६,०००	०
२८०	८०९९३५०३३०६	२२११२	संचार महसुल	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१५,०००	०	०	१५,०००	०	०	१५,०००	०
२८१	८०९९३५०३३०६	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	९,२०,०००	०	०	९,२०,०००	२९,१५०	२९,१५०	८,९०,८५०	०
२८२	८०९९३५०३३०६	२२५२९	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	३८,५०,०००	०	०	३८,५०,०००	३५,९१,०००	३५,९१,०००	२,५९,०००	०
२८३	८०९९३५०३३०६	२२५२९	विविध कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	१७,७०,०००	०	०	१७,७०,०००	१,५०,०००	१,५०,०००	१६,२०,०००	०
२८४	८०९९३५०३३०६	२२६११	अनुगमन, मूल्यांकन खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	८०,०००	०	०	८०,०००	२,०००	२,०००	७८,०००	०
२८५	८०९९३५०३३०६	२२७११	विविध खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	४०,०००	०	०	४०,०००	२१,२८०	२१,२८०	१८,७२०	०
२८६	८०९९३५०३३०६	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	नेपाल सरकार	नगद अनुदान	११,५०,०००	०	०	११,५०,०००	११,५०,०००	११,५०,०००	०	०
२८७	८०९९३५०३३०६	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	२८,६४,०००	०	०	२८,६४,०००	४,१०,०००	४,१०,०००	२४,५४,०००	०
२८८	८०९९३५०३३०६	२५२११	छात्रवृत्ति	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	५०,०००	०	०	५०,०००	२४,७००	२४,७००	२५,३००	०
२८९	८०९९३५०३३०६	२७२११	अन्य सामाजिक सहायता	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	७५,०००	०	०	७५,०००	०	०	७५,०००	०
२९०	८०९९३५०३३०७	२२५१२	सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	३,७०,०००	०	०	३,७०,०००	०	०	३,७०,०००	०
२९१	८०९९३५०३३०७	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - प्रदेश सरकार	नगद	९,००,०००	०	०	९,००,०००	३,२५०	३,२५०	८,९६,७५०	०
२९२	८०९९३५०३३०७	२२५२२	कार्यक्रम खर्च	राजस्व बाँडफाँड - संघीय सरकार	नगद	१६,३०,०००	०	०	१६,३०,०००	४,०७,११५	४,०७,११५	१२,२२,८८५	०

२९३	८०११३५०३३०७	३११३४	कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	राजस्व बँडफाँड - प्रदेश सरकार	नगद	१,००,०००	०	०	१,००,०००	०	०	१,००,०००	०
२९४	८०११३५०३५११	२११२१	पोशाक	नेपाल सरकार	नगद अनुदान	३०,०००	०	०	३०,०००	०	०	३०,०००	०
२९५	८०११३५०३५११	२११३३	फिल्ड भत्ता	नेपाल सरकार	नगद अनुदान	४,८३,०००	०	०	४,८३,०००	०	०	४,८३,०००	०
२९६	८०११३५०३५११	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	नेपाल सरकार	नगद अनुदान	१,५५,०००	०	०	१,५५,०००	०	०	१,५५,०००	०
२९७	८०११३५०३५११	२२११२	संचार महसुल	नेपाल सरकार	नगद अनुदान	८,०००	०	०	८,०००	०	०	८,०००	०
२९८	८०११३५०३५११	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	नेपाल सरकार	नगद अनुदान	८४,०००	०	०	८४,०००	०	०	८४,०००	०
२९९	८०११३५०३५११	२२३१९	अन्य कार्यालय सञ्चालन खर्च	नेपाल सरकार	नगद अनुदान	३,८५,०००	०	०	३,८५,०००	०	०	३,८५,०००	०
३००	८०११३५०३५११	२२४१९	अन्य सेवा शुल्क	नेपाल सरकार	नगद अनुदान	२,५१,७३,०००	०	०	२,५१,७३,०००	७३,६१,७२५.९०	७३,६१,७२५.९०	१,७८,११,२७४.१०	०
३०१	८०११३५०३५११	२२५२२	कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	१५,६४,३९,०००	०	०	१५,६४,३९,०००	६,५१,५३,६०२.६५	६,५१,५३,६०२.६५	१,१२,८५,३९७.३५	०
३०२	८०११३५०३५११	२२५२९	विविध कार्यक्रम खर्च	नेपाल सरकार	नगद अनुदान	९४,०००	०	०	९४,०००	०	०	९४,०००	०
३०३	८०११३५०३५११	२२६११	अनुगमन, मूल्यांकन खर्च	नेपाल सरकार	नगद अनुदान	२,५०,०००	०	०	२,५०,०००	०	०	२,५०,०००	०
३०४	८०११३५०३५११	२२७११	विविध खर्च	नेपाल सरकार	नगद अनुदान	३,९८,०००	०	०	३,९८,०००	०	०	३,९८,०००	०
३०५	८०११३५०३५११	२५३११	शैक्षिक संसाहरणलाई सहायता	नेपाल सरकार	नगद अनुदान	४६,०००	०	०	४६,०००	४६,०००	४६,०००	०	०
३०६	८०११३५०३५११	२७२१२	उद्धर, राहत तथा पुनर्स्थापना खर्च	नेपाल सरकार	नगद अनुदान	४५,७०,०००	०	०	४५,७०,०००	०	०	४५,७०,०००	०
३०७	८०११३५०३५११	२७२१३	औषधीखरिद खर्च	नेपाल सरकार	नगद अनुदान	९,५५,०००	०	०	९,५५,०००	०	०	९,५५,०००	०
३०८	८०११३५०३५११	३११११	आवासीय भवन निर्माण/खरिद	नेपाल सरकार	नगद अनुदान	८५,००,०००	०	०	८५,००,०००	१४,६०,०००	१४,६०,०००	७०,४०,०००	०
३०९	८०११३५०३५११	३११२२	मेशिनरी तथा औजार	नेपाल सरकार	नगद अनुदान	२०,००,०००	०	०	२०,००,०००	१,५२,०००	१,५२,०००	१८,४८,०००	०
३१०	८०११३५०३५११	३११२३	फर्निचर तथा फिक्चर्स	नेपाल सरकार	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
३११	८०११३५०३५११	३११५३	विद्युत संरचना निर्माण	नेपाल सरकार	नगद अनुदान	८,००,०००	०	०	८,००,०००	०	०	८,००,०००	०
३१२	८०११३५०३५११	३११५१	अन्य सार्वजनिक निर्माण	नेपाल सरकार	नगद अनुदान	१९,००,०००	०	०	१९,००,०००	०	०	१९,००,०००	०
३१३	८०११३५०३५११	२२५२२	कार्यक्रम खर्च	प्रदेश नंबर १	नगद अनुदान	२२,५५,०००	०	०	२२,५५,०००	१७,६६,०००	१०,६६,०००	४,८९,०००	०
३१४	८०११३५०३५११	२२५२९	विविध कार्यक्रम खर्च	प्रदेश नंबर १	नगद अनुदान	२,५०,०००	०	०	२,५०,०००	०	०	२,५०,०००	०
३१५	८०११३५०३५११	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	प्रदेश नंबर १	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
३१६	८०११३५०३५११	३११५१	सडक तथा पूल निर्माण	प्रदेश नंबर १	नगद अनुदान	८,००,०००	०	०	८,००,०००	०	०	८,००,०००	०
३१७	८०११३५०३५११	३११५५	सिंचाई संरचना निर्माण	प्रदेश नंबर १	नगद अनुदान	५,००,०००	०	०	५,००,०००	०	०	५,००,०००	०
३१८	८०११३५०३५११	३११५६	खानेपानी संरचना निर्माण	प्रदेश नंबर १	नगद अनुदान	७,००,०००	०	०	७,००,०००	०	०	७,००,०००	०
३१९	८०११३५०३५११	३११५९	अन्य सार्वजनिक निर्माण	प्रदेश नंबर १	नगद अनुदान	२,००,०००	०	०	२,००,०००	०	०	२,००,०००	०
कुल जम्मा						७१,१४,३९,०००			७१,१४,३९,०००	१६,४४,५६,५६४.७५	१६,४४,५६,५६४.७५	५४,६९,८२,४३५.२५	

अनुसूची-३

शाखाहरूको कार्यविवरण

१. सामान्य प्रशासन शाखाको कार्यविवरण

- स्थानीय सेवाको व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, सेवाशर्त, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय, सङ्घठन विकास, जनशक्ति व्यवस्थापन र वृत्तिविकासका लागि स्थानीय कानून बमोजिम सङ्घठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्घठन संरचना तथा दरबन्दी निर्धारण गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यविधि तयार गरी नगरसभाबाट स्वीकृत गराउने र नगरस्तरीय समिति गठन गरी परिचालन गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २५ उपदफा (१) र (२) मा उल्लेख भए अनुसार उपभोक्ता समिति, सहकारी संस्था तथा गैरसरकारी संस्थाहरूले आफ्नो क्षेत्रमा कार्यक्रम संचालन गरेकोमा तोकिएको प्रक्रिया पूरा गरे नगरेको अनुगमन गर्ने र सो सम्बन्धी प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- स्थानीयस्तरमा उत्पादित वस्तु र सेवा तथा आयातित खाद्य बस्तुको गुणस्तर परीक्षण गरी सार्वजनिक गर्ने ।
- गाउँप्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा गाउँप्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने ।
- मातहतका शाखाहरूको कार्यसम्पादनमा सहजीकरण र समन्वय गर्ने ।
- कार्यालयको सङ्गठनात्मक ढाँचा परिमार्जन र कर्मचारी दरबन्दी मिलान गरी पदपूर्तिको व्यवस्था गर्ने ।
- गाउँकार्यपालिकाको स्वीकृत सङ्गठन तालिकाअनुसार शाखागत कार्यविवरण एवम् कर्मचारीहरूको व्यक्तिगत कार्यविवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापन गर्ने ।
- कर्मचारीको क्षमता विकासको लागि तालिम, गोष्ठी, सेमिनार अन्तर्राक्षया, सूचना तथा अनुभव आदान प्रदानको व्यवस्था गर्ने ।
- कर्मचारी नियुक्ति, सरुवा, बढुवा र अवकास, जनशक्ति व्यवस्थापन, परिचालन गर्ने ।
- गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा, उत्सव, जात्रा, पर्व, उर्द्दी, उपाधि, विभुषण आदिको व्यवस्थापन गर्ने ।
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने ।
- कार्य मूल्याङ्कनका आधारमा प्रदान गरिने उपाधि तथा विभुषण सम्बन्धी सिफारिश र निर्णयको अभिलेख राख्ने ।
- सङ्घ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व गर्ने ।

- कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यको सन्दर्भमा जिल्ला समन्वय समिति, वडा समितिसँग र अन्य सम्बन्धित निकायसँग सम्पर्क समन्वय गर्ने ।
- गाउँपालिकामा समाज कल्याणसम्बन्धी सङ्घसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन गर्ने ।
- परम्परागत गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन र नियमन गर्ने, निजीक्षेत्र तथा गैरसरकारी सङ्घ संस्थाहरूसँग विकास निर्माणका लागि समन्वय र सहकार्य गर्ने ।
- सामुदायिक विकासका लागि नागरिक समाज तथा गैरसरकारी संस्था एवम् सामाजिक सङ्घ संस्थाहरूको सहभागितामा सामाजिक परिचालनको व्यवस्था गर्ने ।
- कर्मचारी अभिलेख, कार्य विभाजन, सम्पत्ति विवरण सङ्कलन, हाजिरी व्यवस्थापन, निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने ।
- कार्यालय व्यवस्थापन, सेवाग्राही सहजिकरण, गुनासो व्यवस्थापन, कार्यालय हाता सरसफाई तथा शाखा स्थान र मार्गको सहजताका लागि व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा दर्ता भएका सामाजिक संघसंस्थाहरूको अभिलेख अद्यावधिक राख्ने ।
- प्रचलित ऐन अनुसार दर्ता भएका संघसंस्थाहरूको दर्ता नवीकरण, परिचालन, विकासमा सहभागिता, समन्वय गर्ने गराउने व्यवस्था मिलाउने ।
- स्थानीयसेवा व्यवस्थापनमा सूचनाप्रविधिको उपयोग, प्रवर्द्धन र नियमनको लागि नीतिगत व्यवस्था गर्ने ।
- कर्मचारीहरू र गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता स्वीकृत गराई लागू गर्ने र सो को अभिलेख राख्ने ।
- बैठक कक्षको व्यवस्था गर्ने र आवश्यक सामाग्री, फर्निचर, उपकरण, बत्ती, टेलिफोनको व्यवस्था गर्ने ।
- गाउँसभा र कार्यपालिकाका विभिन्न समिति, उपसमिति तथा कार्यदलको बैठक व्यवस्थापन सञ्चालन र निर्णयको अभिलेख राख्ने ।
- बैठकको निर्णय पुस्तिका सुरक्षित राख्ने ।
- बैठक शुरु हुनु अगावै निर्णय लेखनमा सहयोग गर्ने कर्मचारी आवश्यक भएमा सो को लागि उपयुक्त कर्मचारी खटाउने ।
- बैठकका निर्णयहरू प्रमुख वा तोकिएको अधिकारीबाट प्रमाणित नभएसम्म र गोप्य राख्ने आदेश निर्देशन भएका निर्णयहरू अरुलाई उपलब्ध गराउने ।
- बैठकबाट भएका निर्णयहरू सम्बन्धित अधिकारीबाट प्रमाणित गराई कार्यान्वयनका लागि सम्बन्धित शाखा, निकाय वा व्यक्तिहरूलाई पठाउने ।
- कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गराई गोप्य राख्ने, पदोन्नति, बृत्तिविकास, प्रोत्साहन पुरस्कार, दण्ड सजाय आदिको व्यवस्था मिलाउने ।

१. १ जिन्सी व्यवस्थापन तथा खरिद उपशाखा

- गाउँपालिकाको योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक निर्माण सामाग्री, कार्यालय सामान तथा परामर्श लगायत अन्य सेवाको सार्वजनिक खरीद गर्ने व्यवस्था मिलाउने ।
- गाउँपालिकाको नाउँमा रहेको चलअचल सम्पत्तिको अभिलेखीकरण र संरक्षण गर्ने ।
- सार्वजनिक, सरकारी, सामुदायिक सम्पत्ति तथा पूर्वाधार (ढल, नाला, पुल, पोखरी, धार्मिक स्थल, पाटी, पौवा, घर, कुवा, धारा, इनार, गौचर, पानीघाट, निकास, चौक, गल्ली, सडक, बाटो र सडकका दाँया-बायाँका रुख) को संरक्षण र व्यवस्थापन गर्ने ।
- गाउँपालिकाको आफ्नो स्वामित्वमा रहेको भवन, सडक, पसल, पूर्वाधार, उद्योग, खानी तथा खनिज, जस्ता प्राकृतिक स्रोतको एकीकृत विवरण अद्यावधिक अभिलेख राख्ने ।
- आफ्नो कोषबाट बनेको, खरिद भएको वा नेपाल सरकार, प्रदेश सरकार वाकुनै संस्था वा व्यक्तिले दिएको सम्पत्तिको संरक्षण गर्ने ।
- आफ्नो स्वामित्वमा रहेको भवन, जग्गा, पार्क, उद्यान, चौतारो, बगैँचा, बसपार्क र अन्य संरचनाको संरक्षण सम्भार र व्यवस्थापन गर्ने ।
- कार्यालयमा भएका र खरिद गरिएका जिन्सी सामानको आम्दानी खर्च अभिलेख राख्ने, अचल सम्पत्तिको संरक्षण गर्ने, कार्यालय सामानको मर्मत संभार तथा लिलाम गर्ने व्यवस्था गर्ने ।
- खरिद गरिएका सामाग्री र गाउँपालिकाको नाउँमा रहेका सम्पत्ति संरक्षण नीति कार्यविधि वा निर्देशिका तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने व्यवस्था गर्ने ।

१.२ बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण उपशाखा :

- स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको माग, आपूर्ति व्यवस्थाको अनुगमन गरी बजारभाउ सन्तुलित रहने व्यवस्था मिलाउने ।
- बजार तथा हाट बजार व्यवस्थापन र सो स्थानमा सरसफाईको व्यवस्था गराउने ।
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने र कार्यान्वयन गराउने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यविधि तयार गरी गाउँसभाबाट स्वीकृत गराउने र गाउँपालिकास्तरीय समिति गठन गरी परिचालन गर्ने ।
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र खाद्य पदार्थ, खानेपानी, दैनिक उपभोग्य वस्तुहरूको गुणस्तर नियन्त्रण सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण, पसलहरूमा उपलब्ध वस्तुहरूको मूल्यसूचिको अनुगमन गरी स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन गर्ने ।
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने, स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन गर्ने,
- उपभोक्ता सचेतना कार्यक्रम संचालन गर्ने, लक्षित उपभोक्ताको लगत संकलन र व्यवस्थापन गर्ने ।

- स्थानीयस्तरमा उत्पादित वस्तु र सेवा तथा आयातित खाद्य वस्तुको गुणस्तर परीक्षण गरी सार्वजनिक गर्ने ।
- उपभोक्ताहरूको हित र स्वास्थ्यमा प्रतिकुल असर परेको वा पर्ने कार्य भए गरेको गुनासो आएमा तत्काल सम्बन्धित स्थानमा पुगी नमूना संकलन वा जांचबुझ गरी आवश्यक कारबाही अघि बढाउने ।

१.३ कानून उपशाखा

- न्यायिक समितिको सचिवालयको रूपमा न्याय, कानून, मानवअधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने ।
- न्यायिक समितिको सचिवालयसम्बन्धी कार्य गर्ने ।
- मध्यस्थकर्ताहरूको योग्यता र अनुभव स्पष्ट हुने गरी सूचि तयार गर्ने व्यवस्था मिलाउने ।
- गाउँस्तरमा कानूनको शासन तथा मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन हुने व्यवस्था मिलाउने ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन गर्ने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा (१) र (२) अनुसारका विषयमा विवाद निरूपणका लागि न्यायिक समितिलाई सहयोग गर्ने ।
- न्यायिक समितिबाट भएका निरूपणका निर्णय र मेलमिलापका प्रमाणहरूको अभिलेखीकरण गर्ने ।
- विवादित पक्ष वा सरोकारवालाहरूले आफूसम्बद्ध भएको न्यायिक समितिको निर्णयको जानकारी वा प्रतिलिपि माग गरेमा नियमानुसार उपलब्ध गराउने व्यवस्था गर्ने ।
- न्यायिक निर्णय तथा फैसलाका र्यान्वयनका लागि कार्यपालिकामा पेश गर्ने ।

१.४ दर्ता, चलानी तथा नागरिक सहायता एकाई

- अन्य कार्यालय, सङ्घसंस्था वा निकाय र व्यक्तिहरूबाट प्राप्त पत्रहरू दर्ता गर्ने ।
- कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीको तोकआदेश अनुसारका शाखाहरूमा पत्रहरू बुझाउने र सोको अभिलेख राख्ने ।
- अति जरुरी, जरुरी र गोप्य पत्रहरू प्राप्त भएकै अवस्थामा नखोली कार्यालय प्रमुखसमक्ष पेश गर्ने ।
- कार्यालयबाट बाहिर जाने पत्रहरू चलानी कितावमा चलानी गर्ने, ।
- चलानी गरिएका पत्र छिटो साधन र माध्यमद्वारा सम्बन्धित निकायमा पत्र बुझाउने व्यवस्था गर्ने ।
- चलानी गरी अन्य कार्यालय वा निकाय वा व्यक्तिलाई बुझाईएका पत्रहरूको भरपाई लिई अभिलेख राख्ने ।
- दर्ता किताव र चलानी किताव कार्यालयका महत्वपूर्ण दस्तावेज हुनाले यिनीहरूको संरक्षण र सुरक्षित राख्ने ।
- कार्यालयमा आएका सेवाग्रीले सोधेका विषयमा जानकारी दिई सहयोग गर्ने ।
- नयाँव्यक्ति कार्यालयमा आई अलमल भएको पाईएमा निजलाई कार्यालयमा आउनाको कारण र कामको बारेमा सोधपुछ गरी आवश्यक सहयोग गर्ने ।
- कार्यालयको कुन शाखाबाट के काम हुन्छ भन्ने विषयमा जानकारी लिने र सेवाग्राहीको अपेक्षाअनुसार सहयोग गर्ने ।

- अन्य कार्यालय, निकाय वा व्यक्तिले कार्यालय सम्बन्धी कुनै सूचना प्राप्त गर्न वा जानकारी लिन चाहेमा सूचना अधिकृतग सम्पर्क गराउने ।
- अशक्त, अपाङ्ग, असहाय, अबोला महिला तथा बालवालिका कार्यालयमा आएमा निजहरूलाई भक्ते नमानी उनीहरूले व्यक्त गरेका ईसारा वा भाषाको आधारमा आवश्यक सहयोग गर्ने ।

१.५ नगर प्रहरी एकाई

- गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
- गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने ।
- स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने, गाउँ सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयनमा सहयोग गर्ने ।
- न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयनमा तोकिए बमोजिमको कार्य गर्ने ।
- सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षाका लागि कार्यालयले तोके बमोजिम कार्य गर्ने ।
- विपद् व्यवस्थापनसम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय रहने ।
- विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण एवं छाडा पशु चौपायाको नियन्त्रणमा गाउँपालिकालाई सहयोग गर्ने ।
- अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति, सडक र खुल्ला स्थानको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने ।
- कार्यपालिकाले तोकेको अन्य कार्यहरु गर्ने ।

१.६ वडा कार्यालयहरू

(अ) योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- योजना तर्जुमा दिग्दर्शन बमोजिम सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गरी गाउँपालिकामा पेश गर्ने ।
- गाउँसभाबाट स्वीकृत वडास्तरीय योजनाको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन गरी गराई भुक्तानीका लागि सिफारिस गर्ने ।
- टोलविकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन, परिचालन र अनुगमन गर्ने ।
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।

(आ) तथ्याङ्क संरक्षण र अद्वावधिक

- निजी घर तथा घर परिवारको लगत राख्ने ।
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने ।

- वडा भित्रको खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, सडक, पुलपुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क र सूचनासहितको वडाको पाश्व चित्रतयार गरी अद्यावधिक गर्ने ।
- वडाभित्र बसोबास गर्ने विभिन्न जातजाति र भाषा भाषीहरूको धर्म संस्कृतिको संरक्षणका लागि अभिलेख राख्ने ।
- वडाभित्र अन्यत्रबाट बसाई सरी आउने र वडाबाट बसाई सरी अन्यत्र जानेको लगत अद्यावधिक गरी राख्ने ।
- वडाका महिला, बालबालिका, असहाय अशक्त, अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, बालमजदुर, साक्षर सङ्ख्या, विद्यालय र विद्यार्थी एवम् शिक्षक सङ्ख्याको यकिन अभिलेख राख्ने ।

(इ) विकास कार्य

- बालउद्यानको व्यवस्था गर्ने, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने ।
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने ।
- वडा तहको स्वास्थ्य केन्द्र तथा उपकेन्द्रको व्यवस्थापन गर्ने ।
- बालबालिकाहरूलाई वि.सि.जि., डि.पि.टी., खोप लगाउने, पोलियो, भिटामिन “ए” खुवाउने व्यवस्था गर्ने र पोषण कार्यक्रमको सञ्चालन गर्ने ।
- वडा तहमा स्वास्थ्यसम्बन्धी जनचेतनाविकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने ।
- शहरी स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने, सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने ।
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने ।
- घरबाट निकास हुने फोहरमैलाको सङ्गलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथापानीको स्रोत संरक्षण गर्ने, गराउने ।
- कृषि तथा फलफूल नसरीको स्थापना, समन्वय र प्रवर्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने ।
- कृषिवित, वीजन तथा औषधिको माग सङ्कलन गर्ने, कृषिमा लाग्ने रोगहरूको विवरण सङ्कलन गर्ने ।
- पशुपंक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन र वडाभित्रको चरनक्षेत्र संरक्षण र व्यवस्थापन गर्ने ।
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासका लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने ।
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्धन गर्ने ।

- वडाभित्र खेलकुद पूर्बाधारको विकास गर्ने र अन्तरविद्यालय तथा बालकलबमार्फत् खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने ।
- वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने र वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने ।
- बाटोघाटोमा बाढी, पहिरो, हुरी बतास तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पन्छाउने ।
- घरेलु उच्चोगको लगत सङ्गलन तथा सम्भाव्यता पहिचान गर्ने, घरेलु उच्चोगको प्रवर्द्धन गर्ने ।
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सो को अभिलेख संरक्षण गर्ने ।
- व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने ।
- वडालाई बालमैत्री बनाउन आधारभूत सूचकहरू पूरा गर्न कार्यक्रम तर्जुमा गर्ने ।
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
- बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, बालश्रम, मानव बेचीविखन, निरक्षरता जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने ।
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्गलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने ।
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने ।
- असहायवा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने ।
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सङ्गलन गर्ने ।
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्धन गर्ने ।
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने, वडालाई बातावरणमैत्री बनाउने ।
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुल्ला दिशामुक्त सरसफाई, बातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(ई) नियमन कार्य गर्ने

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरू कार्यको अनुगमन तथा नियमन गर्ने ।
- सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेयपदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।
- वडाभित्रका उच्चोगधन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने र हाट बजारको व्यवस्थापन गर्ने, गराउने ।

- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- स्थानीय रोजगारी अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

(उ) सिफारिस तथा प्रमाणित गर्ने

- नाता प्रमाणित गर्ने, जन्ममिति प्रमाणित गर्ने, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने ।
- बडावाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने ।
- घर पाताल प्रमाणित गर्ने, संरक्षक प्रमाणित गर्ने ।
- व्यक्तिगत विवरण प्रमाणित गर्ने, जीवितसँगको नाता प्रमाणित गर्ने, मृतकसँगको नाता प्रमाणित गर्ने ।
- हक्काला वा हकदार प्रमाणित गर्ने ।
- नागरिकता लिनका लागि सिफारिस, बहाल करको लेखाजोखा सिफारिस, मोही लगत कट्टा, घरजग्गा करको लेखाजोखा सिफारिस, व्यापार बन्द भएको, व्यापार व्यवसाय हुँदै नभएको, निःशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने ।
- जग्गाधनी प्रमाण पुर्जामा घर कायम गर्न सिफारिस, नाम, थर, जन्ममिति तथा वतन फरक फरक भएको व्यक्ति एकै हो भनि सिफारिस, नाम थर जन्ममिति संशेधनको सिफारिस, जग्गाधनी प्रमाणपुर्जा हराएको सिफारिस, कित्ता काट गर्न सिफारिस गर्ने ।
- संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस, जीवीत रहेको सिफारिस, विभिन्न प्रकारका सर्जमीन सिफारिस गर्ने ।
- नामसारी गर्न सिफारिस, जग्गाको हक सम्बन्धमा सिफारिस, उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने ।
- आधारभूत विद्यालय खोल्न, विद्यालयको कक्षा थप गर्न, विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने ।
- जग्गा मूल्याङ्कन सिफारिस, धारा तथा विद्युत जडान गर्न सिफारिस गर्ने ।
- अशक्त, असहाय तथा अनाथको पालन पोषणका लागि सिफारिस, बैबाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने ।
- प्रचलित कानून बमोजिम तोकिएका अन्य सिफारिस तथा प्रमाणित गर्ने ।

(ऊ) अन्य कार्य गर्ने

- आफ्नो बडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवाप्रवाहमा समन्वय गर्ने ।
- बन्द कोठा खोल्न रोहवरमा वस्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

२. वित्तीय व्यवस्थापन शाखाको कार्यविवरण

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, सङ्कलन र नियमन, अन्य आय व्यवस्थापन गर्ने ।
- सङ्घीय कानूनको अधिनमा रही स्थानीय तहमा राजश्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा गरी कार्यान्वयन र नियमन गर्ने ।
- स्थानीय राजश्व परामर्श समितिको काममा सहयोग गर्ने र शाखाहरूको काममा सहजीकरण एवम् समन्वय गर्ने ।
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड गर्ने ।
- गाउँपालिकाको विकास योजना कार्यान्वयनका लागि आवश्यक सामाग्री खरिद योजना र खरिद कार्ययोजना तथा खरिद ऐनको आधारमा खरिद नियमावली तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने ।
- राजश्व नीति तर्जुमा गरी स्वीकृत गराउने व्यवस्था गर्ने ।

२.१ आर्थिक प्रशासन उपशाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने ।
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन गर्ने ।
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमनमा कार्यपालिकालाई सहयोग गर्ने ।
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण तयार गर्ने ।
- गाउँसभाबाट स्वीकृत बजेटको परिधिभित्र रही कार्यालय सञ्चालन, उपभोग र कार्यक्रम कार्यान्वयनमा विनियोजित बजेट खर्च गर्ने व्यवस्था मिलाउने ।
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी कार्यपालिकामा पेश गर्ने ।
- कार्यालयमा आर्थिक अनुशासन कायम राख्ने, तोकिए बमोजिम समयमै लेखापरीक्षण गराउने ।
- बार्षिक लेखापरीक्षणबाट औल्याईएका बेरुजु फछ्यौंट गर्ने गराउने ।
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण तयार गर्ने ।
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी तोकिएका अन्य कार्य गर्ने ।

दररेट निर्धारण गर्ने:

- गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथाअन्य सेवाको प्रयोजनको लागि प्रचलित कानून बमोजिम निर्माण सामाग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्ने ।

- उपदफा (१) बमोजिम श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्नु पर्ने ।
- उपदफा (१) बमोजिमको दररेट प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्थ दिन अगावै तोकिसक्नु पर्ने ।

२.२ राजस्व प्रशासन उपशाखा

- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्यशुल्क निर्धारण, सङ्घीय र प्रदेश कानूनबमोजिम प्राकृतिक श्रोत साधन र सेवाशुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय, नीति निर्माण र नियमन सम्बन्धी प्रारम्भिक कार्य गर्ने
- प्रत्येक वर्ष गाउँसभावाट पारित गर्नुपर्ने राजश्व तथा आयव्ययको अनुमान तयार गर्न कार्यपालिकालाई सहयोग गर्ने ।
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवाशुल्कतथा दस्तुर निर्धारण सङ्कलन तथा व्यवस्थापन सम्बन्धी नीति, कानुन तथा मापदण्ड तयार गर्ने ।
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवाशुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहाल विटौरी, घरजग्गा कर, मृत वामारिएको जीवजन्तुको हाड, सिँग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सङ्कलन गर्ने ।
- कानुनबमोजिम हुंगा, गिट्टी, वालुवा, माटो, नुन, काठ दाउरा, जराजुरी, खरीदुड्गा स्लेटजस्ता प्राकृतिक एवम् खानीजन्य बस्तुको अन्वेषण, उत्खन, विक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन गर्ने ।
- वडाभित्र हुने ट्रेकिङ, कायोकिङ, क्यानोनिङ, बज्जीजम्पिङ, जिपफ्लायर, च्यापिटिङ, मोटरवोट, केवुलकार लगायतका साहसिक पर्यटकीय खेलको शुल्क निर्धारण र सङ्कलन गर्ने ।
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन गर्ने । जडिबुटी, कवाडी, र जीवजन्तु कर सङ्कलन गर्ने ।
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र सङ्घीय मापदण्ड पालना गर्ने ।
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन गर्ने, स्थानीय राजश्वको आधार विस्तार तथा प्रवर्धन र राजश्व प्रवर्धनका लागि प्रोत्साहन गर्ने ।
- सिफारिस, दर्ता, अनुमति, नवीकरण आदीको शुल्क, दस्तुर सङ्कलन गर्ने ।
- गाउँपालिकाको राजश्व सम्भाव्यता अध्ययन गर्न राजश्व परामर्श समितिलाई आवश्यक सहयोग गर्ने ।
- प्रचलित कानुनबमोजिम दण्ड जरिवाना, बाँकी बक्यौता रकमको लगात र असुल उपर गर्ने ।
- करदातामैत्री कर प्रणालीको विकासका लागि करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक गर्ने ।
- समय समयमा आवश्यकता र जनगुनासोलाई समेत ध्यानमा राखी राजश्व तथा करका दरहरू पुनरावलोकन गरी परिमार्जनका लागि अन्तरक्रिया, छलफल र अध्ययन गर्ने ।

२.३ मालपोत उपशाखा

- घरजग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने ।
- भूमिको वर्गीकरण अनुसारको लगत राख्ने ।
- सरकारी तथा सार्वजनिक प्रयोजनका लागि जग्गाप्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण गर्ने ।
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वलगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गासम्बन्धी लगत सुरक्षित राख्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिकाको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने ।
- स्थानीय जग्गाको नापनक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज, नापीनक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।
- सङ्घीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्थापन गरी सुकुम्वासी व्यवस्थापन र जीविकोपार्जनको कार्यक्रम सञ्चालनको व्यवस्था गर्ने ।

२.४ सहकारी विकास एकाई

- सहकारीसम्बन्धी राष्ट्रिय सहकारी वोर्ड, विषयगत मन्त्रालय, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्ने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन गर्ने ।
- नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन र नियमन गर्ने ।
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गरी सो को आधारमा सहकारी संस्थाको अनुगमन गर्ने ।
- सहकारी संस्थाहरुको दर्ता, नविकरण, लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको समय सीमा पालना, सम्बन्धी कार्यालय व्यवस्थापन, ऋण लगानी र असुलीको अवस्थाको अध्ययन अनुसन्धान गरी सुझाव दिने ।
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी रोजगारमूलक कार्यक्रममा लगानी गर्ने नीति अवलम्बन गर्न प्रोत्साहन गर्ने ।

३. योजना, अनुगमन तथा मूल्यांकन शाखाको कार्यविवरण

यस शाखा अन्तर्गत निम्न कार्यक्षेत्रहरू पर्दछन् :

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्ने ।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवम् आवधिक योजना तथा गुरुयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने ।
- ठूला आयोजना सञ्चालनका लागि सार्वजनिक नीजि-साभेदारी नीति, मापदण्ड, योजना, कार्यक्रम तर्जुमा कार्यान्वयन र नियमन गर्ने ।
- प्रदेश सरकारसँग समन्वय गरी अव्यवस्थित बसोबास व्यवस्थापन गर्न योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- श्रोत अनुमान तथा वजेट सीमानिर्धारण समिति र वजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्देशनमा योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने ।
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयनमा बजेट तथा कार्यक्रम तर्जुमा समिति, श्रोत अनुमान तथा बजेट सीमानिर्धारण समितिलाई सहयोग गर्ने ।
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धि हुने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- सङ्घीय र प्रादेशिक आयोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने ।
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन, पूर्वसम्भाव्यता अध्ययन सम्बन्धी कार्य गर्ने ।
- गाउँपालिकाको गौरवका आयोजना पहिचान, तर्जुमा, कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा सहयोग गर्ने ।
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने ।
- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सोसम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन गर्ने ।
- संचालित आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन गर्ने गराउने ।
- निर्माण सम्पन्न आयोजनाको अन्तिम प्राविधिक मूल्यांकन तयार गराई योजना जाँचपास र फरफारकका लागि आवश्यक प्रकृया पूरा गर्ने ।
- सार्वजनिक निर्माण कार्यका लागि प्रचलित कानूनबमोजिमको “घ” वर्गको ईजाजतपत्रको जारी, नविकरण तथा खारेजीको व्यवस्था गर्ने ।

- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण र विकास सम्बन्धी गाउँपालिकाको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनसम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने ।
- नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, अनुगमन गर्ने ।
- ऐतिहासिक तथा पुरातात्त्विक महत्वका प्राचीन स्मारक तथा सँग्रहालयको संरक्षण, मर्मत सम्भार र प्रचार प्रसारका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- गाउँपालिकामा परम्परागत रूपमा चलिआएका विभिन्न जात्रा तथा चाडपर्वको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने ।
- पर्यटकीय संभावना भएका स्थलहरूको पहिचान गरी संरक्षण र पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माणका साथै स्थानीय संस्कृति रीतिरीवाजलाई पर्यटकीय दृष्टिले प्रवर्द्धन गर्ने ।
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने ।

३.१ वातावरण, नगर सफाई तथा विपद् व्यवस्थापन उपशाखा:

- गाउँक्षेत्र र आसपासमा तत्काल पर्न आउने अत्यावश्यक सेवा प्रवाहका लागि स्थानीय नीति तथा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने ।
- प्राकृतिक तथा अन्य मानवीय कारणले सिर्जित आकस्मिक घटना समेतलाई मध्यनजर गरी सेवाप्रवाहका लागि उपलब्ध साधन र जनशक्ति परिचालन गर्ने ।
- गाउँपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली खोज तथा उद्धार, राहत सामग्रीको भण्डारण, वितरण र समन्वयको व्यवस्था गर्ने ।
- विपद् व्यवस्थापनका लागि सड्घ, प्रदेश र अन्य सम्बन्धित सड्घसंस्थासँग समन्वय गर्ने ।
- गाउँपालिकामा विपद् व्यवस्थापन कोष स्थापना र सञ्चालन तथा श्रोत साधनको परिचालन गर्ने ।
- समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम तर्जुमा र सञ्चालन एवम् सोसम्बन्धी समुदायमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।
- वन, जङ्गल, बन्यजन्तु, चराचुरुङ्गी, जलउपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधतासम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- गाउँपालिकामा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती र साभेदारी वनको संरक्षण, सम्वर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वनउपभोक्ता समूहको व्यवस्थापन गर्ने ।

- गाउँपालिकामा नदीकिनार, नदीउकास, नहर किनार, सार्वजनिक खाली जग्गा तथा सडक किनारमा वृक्षारोपण, सम्भार, उपयोग व्यवस्थापन गर्ने ।
- गाउँपालिकामा जडीबुटी तथा अन्य गैरकाष्ठ वनपैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन गर्ने ।
- मानव तथा वन्यजन्तु बीचको द्वन्द्वव्यवस्थापन, स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन गर्ने ।
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन, वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान तथा गाउँपालिकामा आखेटोपहारको व्यवस्थापन गर्ने ।
- विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत व्यवस्थापन गर्ने ।
- गाउँपालिकामा वातावरणीय जोखिम न्यूनीकरण, प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन, न्यूनकार्बनमुखी तथा वातावरणमैत्री विकासका लागि रैथाने प्रजातीको संरक्षण गर्ने ।
- वातावरण संरक्षण र जैविक विविधतासम्बन्धी स्थानीयनीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- विपद् व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड तथा गाउँपालिकाका आयोजनाको कार्यान्वयन र नियमन गर्ने ।
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, जोखिमन्यूनीकरण कार्य योजना खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय विपद् जोखिम क्षेत्रको नक्साङ्ङन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण समेतका लागि आवश्यक योजना तर्जुमा गरी पेश गर्ने ।
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य गर्ने ।
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन, विपद् प्रश्चात् पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धी कार्ययोजना तयार गरी स्वीकृतीका लागि पेश गर्ने ।
- विपद् सम्बन्धी तथ्याङ्ग व्यवस्थापन र अध्ययन अनुसन्धान गर्ने, प्राकृतिक प्रकोपको रोकथाम र पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीसम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- बारुणयन्त्र तथा एम्बुलेन्स सधैं तयारी हालतमा राखी सञ्चालन तथा व्यवस्थापनको कार्यविधि तर्जुमा गरी स्वीकृत गराउने ।

३.२ उद्यम विकास तथा रोजगारी प्रवर्द्धन उपशाखा

- घरेलु तथा साना उद्योगको व्यवस्थापन (दर्ता, नवीकरण, अनुगमन खारेजी) र नियमन गर्ने ।
- लघु, घरेलु तथा साना उद्योगको विकास मार्फत उद्यमशिलता प्रवर्द्धन गर्ने खालका कार्यक्रम संचालन गर्न सहयोग गर्ने ।

- सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना, संचालन र रोजगारमूलक व्यवसायिक तालिमको तर्जुमा, संचालन नियमनका कार्यक्रम तर्जुमा गरी पेश गर्ने ।
- रोजगार तथा वेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, आवश्यक स्थानमा संभव हुने प्रकृतिका व्यवसायिक र रोजगार मूलक सीपयुक्त तालिम संचालनका कार्यक्रम तर्जुमा गर्ने ।
- स्थानीयस्तरमा कार्यरत विदेशी कामदार/श्रमिकको लगत सङ्कलन, अद्यावधिक तथा सूचना व्यवस्थापन गर्ने ।
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अभिलेखिकरण गर्ने ।
- स्वरोजगार तथा आयमूलक कार्यक्रम तर्जुमा गर्न वडास्तरमा अभिमुखिकरण कार्यक्रम तर्जुमा गरी पेश गर्ने ।
- स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुग्ने स्कीम तयार गरी लगानीका लागि स्थानीय बैंक, सहकारी वित्तिय कम्पनीहरूसंग समन्वय गरी साझेदारीमा संचालन हुन सक्ने खालका कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- रोजगारीका अवसर सिर्जना गरी गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गर्ने ।

४. पूर्वाधार विकास तथा प्राविधिक शाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा गर्ने, स्वीकृतिका लागि कार्यपालिकामा आफ्नो रायसाथ पेश गर्ने र स्वीकृत नीति मापदण्ड कार्यान्वयन गर्ने ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटबन्ध सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतीका आयोजनाको पहिचान, अध्ययन कार्यान्वयन गर्ने ।
- पूर्वाधार विकास, भवन निर्माण, नक्सापास, निर्माण अनुगमन, प्राविधिक निरीक्षण र प्रतिवेदनका लागि आवश्यक नीति, मापदण्ड, कार्यविधि तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने ।
- राष्ट्रिय भवन संहिता अनुकूलको घर भवन निर्माण मापदण्ड तयार स्वीकृतिका लागि नगरसभामा पेश गर्ने र स्वीकृती पश्चात कार्यान्वयन गर्ने ।
- शहरी विकास योजनालाई सहयोग पुग्ने गरी नगर यातायात गुरुयोजना तयार गर्ने सडक क्षेत्र (Right of Way) कायम र पालना गराउने ।
- सडक संरक्षण र दिगो यातायात विकासका लागि सडकले ओगटेको क्षेत्र सडकको नाउंमा कायम गराउने ।
- कार्यान्वयनमा रहेको सडक योजनाको प्राविधिक दृष्टिले स्थलगत अनुगमन गरी कार्यान्वयन गर्ने पक्ष (उपभोक्ता समिति वा निर्माण व्यवसायी) लाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिने ।

४.१ भवन, घर नक्सापास उपशाखा :

- निजी तथा सार्वजनिक एवं सरकारी घर, भवन, टहरा, कम्पाउण्डवाल निर्माणका लागि तोकिएको मापदण्ड र भवन संहिता बमोजिम नक्सा पास गर्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, भवन संहिता र मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउने ।
- भू-जोखिम संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोकी तोकिएको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिने ।
- आधारभूत आवासका योजना तर्जुमा गरी स्वीकृतिका लागि महाशाखा मार्फत कार्यपालिकामा पेश गर्ने र स्वीकृत भएअनुसार कार्यान्वयन गर्ने ।
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्थापन गरी सुकुम्वासी व्यवस्थापन र जीविकोपार्जनको कार्यक्रम संचालनको व्यवस्था गर्ने ।
- विपद्का दृष्टिले जोखिमयुक्त भवनहरूलाई पुनः निर्माण गर्न, प्रवलीकरण (रेट्रोफिटिङ) गर्न वा भत्काउन लगाउने ।
- प्रचलित कानून र नेपाल सरकारले तोकेको भवन संहिता र भवन निर्माण मापदण्ड विपरित नहुने गरी ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण देखिएका बस्ती वा क्षेत्रमा बन्ने भवनको उचाई, सेटब्याक, छानो, अग्रभाग, निर्माण सामाग्रीको किसिम रंग वा कलात्मकता भलिक्ने गरी भवन निर्माणको मापदण्ड तोक्ने ।
- नक्सा पासको लागि सेवाग्राहीबाट दरखास्त पेश भएपछि भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी ऐनमा उल्लेख भएबमोजिमको सूचना टांस गर्ने ।
- सो सूचनाको म्याद नाघेको ३ दिन भित्र दरखास्तमा उल्लेख भएबमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँच गर्न प्राविधिक खटाउने ।
- सूचना टांस भएपछि सरोकारवाला संधियारहरुको बाधा विरोध वा उजुरी पर्न नआएमा खटिएको प्राविधिकबाट १५ दिनभित्र प्रतिवेदन लिई नक्सा पास सम्बन्धी कार्य गर्ने ।
- भवन सम्बन्धी कानून, नीति, मापदण्ड तथा कार्यविधि र सो सम्बन्धी सचेतना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन र नियमन गर्ने ।
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति प्रदान गर्ने, नियमन र भवन संहिताको पालना गराउने ।
- पुरातात्त्विक महत्वका प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण सम्बन्धी योजना कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि लागत अनुमान सहित पेश गर्ने ।
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार गर्ने गराउने ।

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण, लगत व्यवस्थापन र भूमिको वर्गीकरण अनुसारको लगत राख्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।

४.२ पूर्वाधार विकास उपशाखा

- उपभोक्ता समितिबाट संचालित सडक आयोजनाको दिगोपनाका लागि मर्मतकोष खडार्गन र समितिबाटै मर्मत संभार गर्ने व्यवस्था मिलाउन मापदण्ड बनाई लागुगर्न प्रोत्साहन गर्ने ।
- प्राकृतिक प्रकोपका कारण वा अन्य कुनै कारणले सार्वजनिक भौतिक संरचनामा अवरोध खडा हुन गएमा वा यातायात अवरुद्ध भएमा तत्काल मर्मतको व्यवस्था मिलाउने ।
- नगर क्षेत्रमा निर्माण भएका सडक, पूल, कल्भर्ट आदी पूर्वाधारको मर्मत संभार सम्बन्धी अन्य कार्य गर्ने ।
- स्थानीय शहरी क्षेत्रमा खानेपानी सम्बन्धी नीति, वितरण प्रणाली, सेवा व्यवस्थापन नियम, मापदण्ड निर्माण, शुल्क निर्धारण, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- स्थानीयस्तरमा संचालित स-साना खानेपानी योजना तथा साविकमा संचालित खानेपानीका श्रोतहरुलाई एकीकृत गरी नगरस्तरीय खानेपानी योजना संचालन गर्ने कार्यक्रम तर्जुमा गर्ने ।
- खानेपानी योजना तर्जुमा र संचालनमा स्थानीय उपभोक्ताहरुको प्रत्यक्ष सहभागिता र संलग्नता रहने व्यवस्था मिलाउने ।
- नगरपालिका भित्रका वा नगरपालिका क्षेत्र भएर वहने नदी खोला आदीबाट तटीय क्षेत्रमा सिंचाई सुविधा उपलब्ध गराउने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- स्थानीय साना सतह तथा भूमिगत सिंचाइ प्रणालीको सञ्चालन तथा मर्मत, सम्भार, सेवा शुल्क निर्धारण र सङ्ग्रहन सम्बन्धी व्यवस्थापन ।
- स्थानीय स्तरका सिंचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तोरन्नति, अनुगमन र नियमन गर्ने ।
- नगर क्षेत्रमा रहेका कृषियोग्य जमीनमा नगदेवाली कार्यक्रम संचालन हुने क्षेत्रमा सिंचाई सुविधा उपलब्ध गराउन कृषि विकास शाखाको समन्वयमा सिंचाई कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटवन्धहरुको आवश्यकता हेरी मर्मत संभारको व्यवस्था गर्ने ।
- शारिरीक रूपमा फरक क्षमता व्यक्तिहरुको सरकारी कार्यालय र सार्वजनिक सङ्घसंस्थाहरुको कार्यालय प्रवेशमा सहज गराउन र अन्य सार्वजनिक पूर्वाधार निर्माणका योजना तर्जुमा गर्दा याम्पसहितका पूर्वाधार निर्माणको व्यवस्था गर्ने ।

- अपाङ्गतामैत्री पूर्वाधार निर्माण मापदण्ड कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।

४.३ खानेपानी तथा सरसफाई उपशाखा

- गाउँपालिकामा खानेपानी सम्बन्धी नीति, वितरण प्रणाली, सेवा व्यवस्थापन नियम, मापदण्ड निर्माण, शुल्क निर्धारण, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- गाउँपालिकामा सञ्चालित स-साना खानेपानी योजना तथा साविकमा सञ्चालित खानेपानीका श्रोतहरूलाई एकीकृत गरी गाउँस्तरीय खानेपानी योजना सञ्चालन गर्न कार्यक्रम तजुमा गर्ने ।
- खानेपानी योजना तर्जुमा र सञ्चालनमा स्थानीय उपभोक्ताहरूको प्रत्यक्ष सहभागिता र संलग्नता रहने व्यवस्था मिलाउने ।
- उपभोक्ता समितिबाट निर्मित खानेपानी योजनाको मर्मत संभार, सञ्चालन व्यवस्थापन, रेखदेख, मर्मत कोष, मुहान संरक्षण सम्बन्धी कार्यविधि वा मापदण्ड बनाउन लगाई खानेपानी व्यवस्थित गर्ने ।
- स्थानीयस्तरमा रहेका पानी मुहानहरूको संरक्षण, पिउने पानीको गुणस्तर परीक्षण, मुहान वा श्रोत सम्बन्धी विवाद निरूपण उपभोक्ताबाटै गराउन पहल गर्ने ।
- गाउँपालिकास्तरीय खानेपानी योजना कार्यान्वयन भएकोमा मासिक महसुल निर्धारण भएबमोजिम महसुल संकलन गर्ने ।

४.४ नापी उपशाखा:

- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापनमा सहयोग गर्ने ।
- स्थानीय जग्गाको नापनक्सा, कित्ताकाट, हालसाविक, रजिस्ट्रेशन नामसारी तथा दाखिला खारेज सम्बन्ध कार्यमा नापी उपशाखाबाट आवश्यक पर्ने सूचना तथा प्रमाणहरू स्पष्ट उपलब्ध गराउने ।
- सेवाग्राहीले घरजग्गाको नक्सा वा ट्रेस माग्न आएमा तोकिएको प्रकृया पूरागरी सरोकारवालालाई उपलब्ध गराउने ।
- कार्यपालिका र प्रमुख प्रशासकीय अधिकृतले तोकेका अन्य कार्यहरू गर्ने ।

५. सामाजिक विकास शाखा

- लैङ्गिक समानता तथा समता र सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, कानून, कार्यक्रम, सचेतना र अभिमुखीकरणका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।

- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने ।
- असहाय, अपाङ्गता भएका व्यक्ति, दलित तथा आदीवासी जनजातीको उत्थान विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड र योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन र नियमन गर्ने ।
- संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- लैंगिक एवं समावेशी वजेट तर्जुमा गर्न वजेट तथा कार्यक्रम तर्जुमा समितिलाई सहयोग गर्ने ।
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण र विकास सम्बन्धी गाउँपालिकाको नीति, कानून, मापदण्ड तयार गरी स्वीकृतिका लागि कार्यपालिका समक्ष प्रस्तुत गर्ने ।
- असहाय, अपाङ्गता भएका व्यक्ति, दलित तथा आदीवासी जनजातीको उत्थान विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड र योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन र नियमन गर्ने ।
- बालबालिकाको हकहित संरक्षण, जन्मदर्ता र पहिचानको सुनिश्चितताका लागि बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्ने ।

५.१ सूचना प्रविधि उपशाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन गर्ने ।
- नेपाल सरकारले उपलब्ध गराएको फिक्वेन्सीको आधारमा एक सय वाटसम्मको एफ्. एम्. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन, अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तारसम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानीको व्यवस्था गर्ने ।
- सूचनाको हकको प्रचलन र सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने ।
- गाउँको बस्तुगत विवरण तयार गरी वार्षिक रूपमा अद्यावधिक गर्दै जाने ।
- एक सय वाटसम्मको एफ्.एम्. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीसम्बन्धी व्यवस्था गर्ने ।
- गाउँपालिकामा राखिने नागरिक वडापत्रलाई डिजिटलमा रूपान्तरण गरी सबैले देख्ने, बुझ्ने र प्रयोग गर्न सक्ने स्थानमा राख्ने व्यवस्था गर्ने ।

५.२ सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गर्ने ।

- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने ।
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्याङ्क सङ्कलन एवम् व्यवस्थापन गर्ने ।
- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिकीकरण, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा सम्बन्धी कार्यक्रम तर्जुमा गरी स्वीकृतीका लागि पेश गर्ने ।
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रयकेन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र, जेष्ठ नागरिक केन्द्र, तथा असक्त स्थाहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने ।
- वडा कार्यालयबाट सम्पादित व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद र धर्मपुत्र, धर्मपुत्री) कार्यको दर्ता अभिलेख व्यवस्थित रूपमा राख्ने ।
- व्यक्तिगत घटनाको स्थानीयत थ्याङ्क सम्बन्धी नीति, तोकिएको प्रकृया पूरा भए नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।
- आधुनिक प्रविधि मार्फत् व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) गर्ने विषयमा स्थानीय पञ्जकाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धमा स्थानीय पञ्जकाधिकारीहरूलाई पर्न आएको असहजता तथा समस्या समाधानका लागि आफ्नो क्षमता र अधिकार क्षेत्रभित्रका विषयमा स्पष्ट रूपमा सहयोग गर्ने ।
- यस्ता विषयवा समस्या परेको वा कुनै घटना दर्ता सम्बन्धमा द्विविधा परी स्थानीय पञ्जकाधिकारीबाट लेखिआएको विषयमा आफू वा गाउँपालिकास्तरबाट समाधान नहुने विषय भए सम्बन्धित विभाग वा मन्त्रालयमा लेखि सो को समाधानको लागि पहल गर्ने ।
- विभाग र मन्त्रालयबाट मागभएका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण समयमै उपलब्ध गराउने ।
- मन्त्रालय र विभागबाट भएका पञ्जीकरणसम्बन्धी परिपत्र तथा निर्देशनहरू सबै वडा कार्यालय र स्थानीय पञ्जकाधिकारी कहाँ उपलब्ध गराउने ।

५.३ संघसंस्था परिचालन तथा समन्वय शाखा

- बालबालिका तथा किशोर किशोरीहरूको अधिकार, संरक्षण र प्रवर्द्धनको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूको क्षमता अभिवृद्धि गर्ने खालका योजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने ।

- सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक सन्तुलन नभएका व्यक्तिहरुको पुनर्स्थापना केन्द्र संचालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने ।
- गाउँपालिका क्षेत्रमा विभिन्न विकास कार्यमा संलग्न रहेका र सहभागी हुन चाहने सामुदायिक वा सामाजिक संघसंस्थाहरुको लगत संकलन गरी अभिलेख अद्यावधिक गर्ने ।
- बेसहारा जेठ नागरिकहरुको संरक्षणका लागि बृद्धाश्रम, भजनगृह, धर्मशाला तथा औषधि उपचारका लागि गठित वा संचालित सामाजिक संघसंस्थाहरुको कार्यक्रम अनुगमन गर्ने, समन्वय गर्ने, आवश्यक सहयोग गर्न कार्यक्रम तर्जुमा गर्ने ।
- गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेका सामाजिक तथा धार्मिक संस्थाहरुको अनुगमन गर्ने, संस्था संचालन ईजाजत चेक जांच गर्ने, आर्थिक कारोबारको निरीक्षण गर्ने र सोको प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २५ उपदफा (१) र (२) मा उल्लेख भए अनुसार उपभोक्ता समिति, सहकारी संस्था तथा गैरसरकारी संस्थाहरुले आफ्नो क्षेत्रमा कार्यक्रम संचालन गरेकोमा तोकिएको प्रक्रिया पूरा गरे नगरेको अनुगमन गर्ने र सो सम्बन्धी प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- यस्ता संस्थाहरुले गाउँपालिकाको संस्थागत समन्वयमा कार्यक्रम संचालन गर्दा गाउँपालिकाको कार्यक्रम तथा योजनाहरुसँग दोहोरो नपर्ने गरी योजना तर्जुमाका चरण देखिनै सहभागी गराउदै लैजाने व्यवस्था मिलाउने ।
- गाउँपालिका क्षेत्रमा कुनै भौतिक पूर्वाधार, आर्थिक वा सामाजिक विकासका योजना संचालनमा गैरसरकारी संस्था तथा सामुदायिक संस्थाहरुको सहभागिता एवं साभेदारीका लागि कार्यविधि, मापदण्ड वा विनियम तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- उपशाखा सम्बन्धी स्वीकृत वार्षिक कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजना बनाई शाखाप्रमुख समक्ष पेशगर्ने ।
- कार्यपालिका वा प्रमुख प्रशासकीय अधिकृत वा शाखाप्रमुखबाट तोकिएका अन्य कार्यहरु तोकिए बमोजिम सम्पादन गर्ने ।

५.४ महिला, बालबालिका तथा समाज कल्याण एकाई

- लैङ्गिक समानता तथा समता र सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, कानून, कार्यक्रम, सचेतना र अभिमुखिकरणका कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन गर्ने गराउने ।
- बालबालिकाको हक्कहित संरक्षण सम्बन्धमा सङ्घ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने ।
- सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापनाका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, श्रोत परिचालन र व्यवस्थापन गर्ने, बालअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने, आपत्कालीन बाल उद्धार कोष स्थापना र नियमन गर्ने ।

- बालन्याय र बालइजालासको व्यवस्थापन र प्रभावकारिता हेरी बालहिंसा नियन्त्रणका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- महिला हक (सामाजिक, आर्थिक, राजनीतिक एवम् सांस्कृतिक) सम्बन्धी नीति, योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकासका लागि महिला समूहहरूको बुझाईको स्तर हेरी कार्यक्रम सञ्चालन गर्ने ।
- लैंगिक उत्तरदायी बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन, लैंगिक उत्तरदायी बजेट परीक्षण सहितको प्रतिवेदन कार्यपालिकामा प्रस्तुत गर्ने ।
- महिलाहरूको आयआर्जनमा सहयोग पुग्ने खालका सीप विकास सम्बन्धी कार्यक्रम तर्जुमा गरी स्वीकृतीका लागि पेश गर्ने ।
- गाउँपालिकाका विकास आयोजनाहरूको तर्जुमा, कार्यान्वयन र विकास व्यवस्थापनमा महिला सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्थाका लागि पैरवी गर्ने ।
- बालक्लबहरूको गठन, बाल संरक्षण समिति तथा गाउँ बालसञ्जाल गठन सञ्चालन र नियमन गर्ने ।
- बालगृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बालविकास केन्द्र स्थापना र व्यवस्थापन गर्ने ।
- सडक बालवालिका, अनाथ, असहाय, अशक्त र मानसिक सन्तुलन नभएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्र सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने ।
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालनको अनुमती, नविकरण र नियमन गर्ने यस्ता संस्थाहरूको नियमित अनुगमन गरी कार्यपालिकामा प्रतिवेदन प्रस्तुत ।
- गाउँपालिका क्षेत्रमा बसोबास गर्ने र बसाई सरी आउने आदीबासी जनजातीहरूको उत्थान र विकासका लागि समुदायकै सहभागितामा कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने ।
- जनजाती समुदायको भाषा, भेष र संस्कृति एवम् खानाको परिकारलाई समुहिकृत रूपमा प्रवर्द्धन गरी पर्यटकीय आकर्षणको क्षेत्र बनाउन प्रोत्साहन गर्ने ।
- आदीबासी जनजातीको उत्थान र विकासका लागि भाषा र संस्कृति संरक्षण गर्न पुस्तकालय, वाचनालय, संस्था सञ्चालनका लागि आवश्यक कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- यस्ता समुदायको मातृभाषामा बालवालिकाहरूलाई पठनपाठनको व्यवस्थाका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
- समुदायको मागअनुसार समाजमा प्रतिकुल असर नपर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गराउने ।
- स्थानीय तहका कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचका लागि उनिहरूको सहभागितामा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाउने ।
- अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन बृद्धि गर्न र आर्थिक रूपमा सक्षम बनाउन सीपमूलक तालिम वा क्षमता विकास कार्यक्रम सञ्चालनको व्यवस्था गर्ने ।
- गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको लगत सङ्कलन गरी नियमानुसारको भत्ता उपलब्धिमा सहजता र अन्य सहायता वा सुविधा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने ।

- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।

६. शिक्षा, युवा तथा खेलकुंद शाखा

- सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्ने ।
- गाउँ तथा नगर शिक्षा समिति गठन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन र विद्यालयको नामाकरण गर्ने ।
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन गर्ने ।
- विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण लगायत सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने ।
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने ।
- आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण गर्ने ।
- निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन, ट्युशन, कोचिङ्गजस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गर्ने ।
- स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन, शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास कार्यक्रम तर्जुमा गर्ने ।
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने ।
- सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आयव्ययको लेखाअनुशासन कायम, अनुगमन र नियमन गर्ने ।
- गाउँक्षेत्रको विकास निर्माणमा स्थानीय युवा जनशक्तिको अत्यधिक परिचालन गर्ने व्यवस्था मिलाउने ।
- युवापरिषद जिल्ला इकाइको समन्वयमा युवा जागरण तथा उद्यमशिलता र नेतृत्व विकासका लागि युवा सशक्तिकरणका कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने ।
- खेलकूदको विकास र प्रवर्द्धनका लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी गाउँस्तरमा खेलकुदका पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- गाउँपालिकामा खेलकुद विकासका लागि युवाक्लब गठन, परिचालन र गाउँस्तरीय खेलकुंद प्रतियोगिताको आयोजना गर्न बजेट विनियोजन गर्ने ।
- खेलकूद पूर्वाधार खेल मैदान, कर्भर्ड हल, रंगशाला निर्माण सञ्चालन र व्यवस्थापन गर्ने ।
- बज्जीजम्पङ्ग, कायोकिङ्ग, क्यानोनिङ्ग, प्यारागलाडिङ्गजस्ता साहसिक खेलको विकास र विस्तार गर्ने ।
- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने ।
- सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने ।
- मातृभाषामा शिक्षा दिने विद्यालयको लागि नियमानुसार अनुमति दिने, अनुगमन तथा नियमन गर्ने ।

- गाभिएका वा बन्द गरिएका विचालयहरूको सम्पत्ति व्यवस्थापन गर्ने ।
- अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन गर्ने ।
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने ।

५. स्वास्थ्य शाखा

- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन गर्ने ।
- आधारभूमत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने ।
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन, स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने ।
- स्वच्छ खानेपानी तथा खाद्यपदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन गर्ने ।
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन गर्ने ।
- स्वास्थ्यजन्य फोहोरमैला सङ्गलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सो को सेवाशुल्क निर्धारण र नियमन गर्ने ।
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन गर्ने, गाउँपालिका क्षेत्रभित्र औषधिपसल सञ्चालन अनुमति, अनुगमन र नियमन गर्ने ।
- सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी गर्ने ।
- परिवार नियोजन तथा मातृशिशु कल्याणसम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन गर्ने ।
- महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने ।
- सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम गाउँपालिकाको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण गर्ने ।
- जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने ।
- गाउँपालिकामा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण गर्ने ।
- स्वास्थ्य वीमालगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने, गाउँपालिकामा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने ।
- गाउँपालिकामा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्यनिर्धारण र नियमन गर्ने ।
- स्थानीस्तरमा औषधिको उचितप्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण गर्ने, स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण गर्ने ।
- गाउँपालिकाको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुस्तर्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने ।

- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य मापदण्डको पालना तथा जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने ।
- जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन, सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतनाअभिवृद्धि गर्ने ।
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन, रोगको नियन्त्रण तथा रोकथाम गर्ने ।
- आकस्मिक स्वास्थ्य सेवाप्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

८. कृषि विकास शाखा

- कृषिबजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन गर्ने ।
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने ।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरणलाई सहयोग पुग्ने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- कृषि प्रसारसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- कृषि विकासमा नगदेवाली र खाद्यान्न बालीका पकेट क्षेत्र निर्धारण गर्ने ।
- कृषि बिउविजन, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन गर्ने ।
- कृषि उपजको मूल्य वास्तविक कृषकले पाउने कुराको सुनिश्चितताका लागि कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घसंस्थाहरूबीच समन्वयकारी संयन्त्र निर्माण गर्ने ।

८.१ बाली संरक्षण उपशाखा

- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, वडाको माग र आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन र परिचालन गर्ने ।
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने ।
- कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- गाउँपालिकामा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण, कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार गर्ने ।
- गाउँपालिकाका स्रोत केन्द्रहरूको विकास र सेवाकेन्द्रहरूको व्यवस्थापन, प्राझारिक खेती तथा मलको उत्पादन र प्रयोग तथा प्रवर्द्धन गर्ने कार्यक्रम कृषकहरूको सहभागितामा सञ्चालन गर्ने ।
- गाउँपालिकामा धानवाली, मकैवाली, गहुँवाली, तरकारी खेती आदी विषयगत कृषकहरूको समूह गठन गरी कृषक भ्रमण कार्यक्रम मार्फत् अन्तर समूह अनुभव आदानप्रदान तथा कृषि प्रसार कार्यक्रम सञ्चालन गर्ने ।
- गाउँपालिका भित्रका वा गाउँपालिका क्षेत्र भएर वहने नदी, खोला आदीबाट तटीय क्षेत्रमा सिञ्चाई सुविधा उपलब्ध गराउने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

- स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत, सम्भार, सेवा शुल्क निर्धारण र सङ्गलन सम्बन्धी व्यवस्थापन गर्ने ।
- गाउँपालिकाका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्तति, अनुगमन र नियमन गर्ने ।
- गाउँक्षेत्रमा रहेका कृषियोग्य जमीनमा नगदेवाली कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउन कृषि विकास शाखाको समन्वयमा सिँचाई कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- गाउँपालिका भित्रका वा गाउँपालिका क्षेत्र भएर वहने नदी, खोला आदीबाट तटीय क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत, सम्भार, सेवा शुल्क निर्धारण र सङ्गलन सम्बन्धी व्यवस्थापन गर्ने ।
- गाउँपालिकाका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्तति, अनुगमन र नियमन गर्ने ।

८.२ बागवानी विकास उपशाखा

- गाउँक्षेत्रमा रहेका कृषियोग्य जमीनमा नगदेवाली कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउन कृषि विकास शाखाको समन्वयमा सिँचाई कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- स्थानीयस्तरमा स्रोत केन्द्र एवं सेवाकेन्द्रहरूको स्थापना, कृषि सेवा प्रवाह, व्यवस्थापन, प्राङ्गारिक मलको उत्पादन र प्रयोग तथा प्रवर्द्धन गर्ने कार्यक्रम संचालन गर्ने ।
- नगरपालिका क्षेत्रभित्र उत्पादन संभावना भएका फलफूल खेति विकासका लागि स्थानीय कृष्णहरूलाई प्रोत्साहन गर्ने ।
- नयां प्रविधिका फलफूल खेति विस्तार, फलफूलका विरुवा उत्पादनका लागि नर्सरी स्थापना र संचालन गर्न पकेट क्षेत्र छनौट गरी कार्यक्रम संचालन गर्ने ।
- फलफूलका विरुवामा लाग्ने रोग, किरा आदी नियन्त्रणका लागि स्थानीयस्तर मा नै तयार गरी प्रयोग गर्न सकिने खालको औषधिको खोजी गर्ने ।
- बागवानी विकास तथा नर्सरी संचालनमा स्थानीय कृष्णहरूलाई तालिमको व्यवस्था र संचालन गर्ने कार्यक्रम तर्जुमा गरी पेश गर्ने ।
- नगरसभाबाट स्वीकृत नगर विकास योजना अनुसार बागवानी तर्फका कार्यक्रम कार्यान्वयनका लागि तोकिएको समयमा कार्ययोजना तयार गरी पेश गर्ने ।

९. पशुपंक्षी सेवा शाखा

- पशुपालन, पशुपंक्षी वजार सूचना, पशुस्वास्थ्य सम्बन्धी स्थानीय नीति कानून, मापदण्ड, योजना कार्यान्वयन अनुगमन गर्ने ।
- पशु चिकित्सालयको स्थापना, सञ्चालन र व्यवस्थापन, पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन गर्ने ।
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रणका लागि उपचारात्मक कार्यक्रम तर्जुमा र कार्यान्वयनगर्ने ।

- पशु बधशाला निर्माण तथा शीत भण्डारणको व्यवस्थापन र नियमनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।
- पशुपालनमा उत्साहित कृषकहरुका लागि लगानी आवश्यक परेमा सामुहिक ऋण लगानीका लागि स्थानीय वित्तिय कम्पनी, बैंक तथा सहकारी संस्थाहरुसंगको समन्वयमा कार्यक्रम तर्जुमा गरी नगरपालिकामा प्रस्तुत गर्ने ।
- पशुपालनलाई व्यवसायिक बनाउन सहयोग हुने खालका कार्यक्रम सञ्चालनमा स्थानीय उपभोक्ता तथा सङ्घसंस्था परिचालन हुने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

९.१ पशुसेवा उपशाखा

- छाडा पशु चौपायाको नियन्त्रण र व्यवस्थापनका लागि कान्जी हाउसको व्यवस्था गर्ने ।
- स्थानीयस्तरमा पशुपक्षी सम्बद्धी तथ्याङ्क संकलन, व्यवस्थापन र सूचना प्रणालीको अद्यावधिक गर्ने ।
- पशुआहारको गुणस्तर जांच, अनुगमन र नियमन गर्ने, स्थानीय चरन तथा खर्क विकास, संरक्षण र व्यवस्थापन गर्ने ।
- पशुपक्षि विमा र कर्जा सहजिकरण गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने ।
- पशुपालन सम्बन्धी सीप ज्ञान प्रवर्द्धनका लागि स्थानीय कृषकहरुलाई समूहमा आवद्ध गरी तालिम, गोष्ठि, कृषि अवलोकन भ्रमणको कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने ।
- पशुपालक कसिानहरुको संख्या र तथ्यांकका आधारमा समूहिकृत गरी व्यवसायिक रूपमा पशुपालनको विकास गर्ने ।
- स्थानीयस्तरमा पशुपक्षी पालक कृषकहरुको सहजताका लागि स्थानीय हावापानी र वातावरण अनुकुलको डालेघांस र उन्नत जातका घासको वित्त रिवा उपलब्ध गराउने ।

९.२ पशु स्वास्थ्य उपशाखा

- पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन गर्ने ।
- पशु नश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन, स्थानीय चरन र खर्क विकास तथा पशु आहारको गुणस्तर नियमन गर्ने ।
- पशु स्वास्थ्य सम्बन्धी आधुनिक प्रविधि सम्बन्धी स्थानीय पशुपालक कृषकलाई तालिम प्रशिक्षण र अवलोकन भ्रमणका कार्यक्रम संचालन गर्ने ।
- नगरपालिकाका वडाहरुलाई पायक पर्ने गरी पशुसेवाकेन्द्र स्थापना र सेवा प्रवाहका लागि प्राविधिक जनशक्तिको आवश्यकता अध्ययन गरी नगरपालिकामा सुझाव सहित कार्यक्रम प्रस्तुत गर्ने ।
- पशुपालनलाई व्यवसायिक बनाउन सहयोग हुने खालका कार्यक्रम संचालनमा स्थानीय उपभोक्ता तथा संघसंस्था परिचालन हुने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

१०. आन्तरिक लेखा परीक्षण शाखा

- लेखापालन सम्बन्धी क्षमता विकास कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- आर्थिक अनुशासन कायम राख्न भएका खर्चका प्रबृत्तिमा आश्यक सुधार ल्याउन प्रतिवेदन सहित कार्यपालिकामा सुझाव प्रस्तुत गर्ने ।

- लेखा तथा राजश्व क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि आर्थिक अनुशासन सम्बन्धी आचारसंहिता र मापदण्ड तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- आन्तरिक तथा पूर्व लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने र लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापन गर्ने ।
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि आवश्यक कागजात नियमित गरीराख्ने ।
- लेखापालन सम्बन्धी क्षमता विकास र आर्थिक अनुशासन कायम राख्न सल्लाह र सुझाव पेश गर्ने ।
- लेखा शाखा र लेखा समितिलाई आवश्यक सहयोग गर्ने ।
- अन्तिम लेखापरीक्षणका लागि आवश्यक कागजात तयार गर्न लगाई प्रकृया नपुगेकोमा प्रकृया पूरा गरी तयारी राख्ने ।

अनुसूची-४

कर्मचारीहरुको कार्यविवरण

१. सामान्य प्रशासन शाखा

१.१ बरिष्ठ प्रशासकीय अधिकृत (सातौं) को कार्यविवरण:

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति तर्जुमा, मापदण्ड र कर्मचारी आचार संहिता तयार गरी स्वीकृतिका लागि प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिकामा पेश गर्ने ।
- स्थानीय तहका कर्मचारीको सेवा शर्त, सुविधा र कार्य जिम्मेवारी तोकी सो को आधारमा अनुगमन, मूल्यांकन र नियमन गर्ने ।
- मातहतका उपशाखाहरुमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनका आधारमा मूल्यांकन गरी आफ्ना राय साथ प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- कर्मचारी परिचयपत्रको लागि अभिलेख तयार गर्न लगाई प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराई वितरण गर्ने र कार्यालय समयमा परिचयपत्र अनिवार्य लगाउने व्यवस्था गर्ने ।
- नगरसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने । मातहतका कर्मचारीहरुको कार्यविवरण तयार गरी स्पष्ट जिम्मेवारी किटान गर्ने र सो अनुसार कार्यसम्पादन मूल्यांकन गरी प्रमुख पशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- बेसहारा जेष्ठ नागरिकहरुको संरक्षणका लागि बृद्धाश्रम, भजनगृह, धर्मशाला तथा औषधि उपचारका लागि गठित वा संचालित सामाजिक संघसंस्थाहरुको कार्यक्रम अनुगमन गर्ने, समन्वय गर्ने, आवश्यक सहयोग गर्न कार्यक्रम तर्जुमा गर्ने ।
- गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेका सामाजिक तथा धार्मिक संस्थाहरुको अनुगमन गर्ने, संस्था संचालन ईजाजत चेक जांच गर्ने, आर्थिक कारोबारको निरीक्षण गर्ने र सोको प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- नयां सङ्घठन संरचना अनुसार आवश्यक कर्मचारी दरवन्दी निर्धारण गरी पदपूर्तिका लागि पदपूर्ति समितिमा पेश गर्न विवरण तयार गर्ने ।
- कर्मचारीको बृति विकास तथा क्षमता विकासका लागि कार्यक्रम र कार्य-योजना तयार गर्ने,
- शाखा एवं कार्य जिम्मेवारी अनुकूल हुने गरी विषय क्षेत्रको तालिम, गोष्ठि, सेमिनारका कार्यक्रम तयार गरी स्वीकृतीका लागि पेश गर्ने ।
- कर्मचारीको बैठक मासिक नियमित रूपमा आयोजना गर्ने, बैठक संचालन गर्ने, बैठकमा प्राप्त सुझाव, गुनासो र समस्याबारे एक तह माथी स्पष्ट रूपमा प्रस्तुत गर्ने, बैठकका निर्णय कार्यान्वयन गर्ने गराउने ।
- कार्यपालिका एवं अन्य समितिहरुको बैठकका लागि अध्यक्षको निर्देशानुसार सदस्यहरुलाई उपस्थितिका लागि आमन्त्रण गर्ने, बैठक कक्ष र अन्य आवश्यक सामान तथा उपकरणको व्यवस्था मिलाउने ।
- बैठकमा भएका छलफलको टिपोट गर्ने, निर्णय लेखी अध्यक्षबाट प्रमाणिकरण गराउने, सम्बन्धित व्यक्ति वा निकायमा निर्णय उतार प्रमाणित गराई पठाउने र सो को अभिलेख राख्ने ।

- वडा कार्यालयमा कर्मचारी नपुग भएमा वा विरामी भएमा वा लामो समय अनुपस्थित रहेको जानकारी आएमा सो को लागि बैकल्पिक व्यवस्था गरी कर्मचारी खटाउने ।
- प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिकाले प्रत्यायोजन गरेका अधिकार तथा लाए अह्नाएका अन्य कार्यहरु गर्ने ।
- उपशाखाका अन्य कर्मचारीहरुको कार्यविवरण र कार्यविभाजन तयार गरी स्पष्ट जिम्मेवारी तोक्ने ।

१.२ कार्यालय सहायक (पाचौं) को कार्यविवरण :

- गाउँपालिकाको कार्यसम्पादन नियमावलीमा उल्लेख भएका जिम्मेवारी अनुसार सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण अन्य शाखा उपशाखाहरुबाट संकलन गरी एकीकृत रूपमा शाखा प्रमुख समक्ष पेश गर्ने ।
- कार्यपालिका अन्तर्गतका कर्मचारी, वडा कार्यालयका कर्मचारी, सुरक्षाकर्मीहरुको हाजिरी, विदा, काजको अभिलेख राख्ने ।
- कार्यालयका कर्मचारीहरुको नाम, थर, ठेगाना, उमेर, शैक्षिक योग्यता, पद, नियुक्ति मिति, कार्यरत शाखा समेत स्पष्ट हुने गरी अभिलेख राख्न लगाउने ।
- कुनै कर्मचारी विना सूचना लामो समय कार्यालयमा अनुस्थित रहेमा निजलाई पत्राचार गर्ने, सम्पर्कमा नआएमा कानून बमोजिम सार्वजनिक सूचना जारी गर्ने तर्फ प्रारम्भिक कारवाही अधिवढाउने ।
- कार्यालयले निर्णय गर्नुपर्ने विभिन्न विषयमा टिप्पणी उठाई निर्णयका लागि पेश गर्ने र निर्णय भई आएपछि सम्बन्धित शाखा वा निकायमा सो सम्बन्धी जानकारी गराउने ।
- कर्मचारी नियुक्ति, सरुवा, बढुवा, अवकास आदीको विवरण अद्यावधिक गरि राख्ने, कार्यालयको स्वीकृत दरवन्दीका पद रीक्त भएमा पदपूर्ति सम्बन्धी कारवाही अगाडी वढाउने ।
- कर्मचारीको काज र विदाको अभिलेख राख्ने, हाजिरी किताव सुरक्षित राख्ने, विदा माग गर्ने कर्मचारीको अभिलेख हेरी कार्यालयको काममा वाधा नपर्ने गरी विदा स्वीकृतीका लागि शाखा प्रमुख मार्फत सिफारिस गर्ने ।
- गाउँपालिका क्षेत्रमा विभिन्न विकास कार्यमा संलग्न रहेका र सहभागी हुन चाहने सामुदायिक वा सामाजिक संघसंस्थाहरुको लगत संकलन गरी अभिलेख अद्यावधिक गर्ने ।
- यस्ता संस्थाहरुले गाउँपालिकाको संस्थागत समन्वयमा कार्यक्रम संचालन गर्दा गाउँपालिकाको कार्यक्रम तथा योजनाहरुसंग दोहोरो नपर्ने गरी योजना तर्जुमाका चरण देखिनै सहभागी गराउदै लैजाने व्यवस्था मिलाउने ।
- कार्यालय र सेवाग्राही सम्बन्धी विषयमा अन्य निकाय, सरकारी एवं गैरसरकारी संस्थाहरुसंग आवश्यक पत्राचार गर्ने र सोको अभिलेख राख्ने ।
- मन्त्रालय र अन्य सरोकारवाला निकायहरुबाट प्राप्त परिपत्र तथा पत्रहरु कार्यालय प्रमुख समक्ष पेश गर्ने र आदेशानुसार कार्यान्वयन गर्ने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्न शाखा प्रमुखलाई सहयोग गर्ने ।

- कार्यालयमा नयां नियुक्ति भएका कर्मचारीको शाखा तोक्ने, नीजले सम्पादन गर्नु पर्ने कार्यको विवरण तयार गरी उपलब्ध गराउने ।
- प्रमुख प्रशासकीय अधिकृत एवं शाखा प्रमुखको मातहतमा रही तोकिएबमोजिम कार्य गर्ने ।
- आफूलाई प्रत्यायोजन गरिएका र अन्य लाए अहाएका कार्यहरु शाखा प्रमुखको निर्देशनमा रही कार्य गर्ने गराउने ।

१.३ जिन्सी व्यवस्थापन तथा खरिद उपशाखा

(ख) कार्यालय सहायक पाचौं को कार्यविवरण :

- गाउँपालिकाको लागि आवश्यक निर्माण सामग्री वा अन्य सामान खरिद गर्नका लागि सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लिखित प्रक्रिया पूरा गर्न प्रारम्भिक कारवाही गरी स्वीकृतिका लागि पेश गर्ने ।
- गाउँसभावाट स्वीकृत कार्यक्रम र वजेटको परिधिभित्र रही बार्षिक तथा आवधिक खरिद योजना तयार गरी स्वीकृतिको लागि शाखा प्रमुख मार्फत पेश गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ७४ को उपदफा (२) बमोजिम गाउँपालिकाको लागि सार्वजनिक खरिद नियमावली बनाई लागु गर्न आवश्यक मस्यौदा तयार गरी पेश गर्ने ।
- कार्यालयलाई आवश्यक पर्ने निर्माण तथा कार्यालय सामानको फेहरिस्त तयार गरी खरीद स्वीकृतिका लागि शाखा प्रमुख समक्ष पेश गर्ने ।
- खरिद योजनामा उल्लेख भएका सामान आपूर्तिका लागि सामानको परिमाण हेरि नियमानुसार दरभाउ पत्र वा वोलपत्र आव्हान गर्न प्रारम्भिक कारवाही अघि वढाउने ।
- गाउँपालिकाको नाउंमा रहेको जग्गा, भवन, टहरा, सटर, हल, सवारी साधन, उद्धारका साधन, राहत सामग्री आदी चल अचल सम्पत्तिको फेहरिस्त तयार गरी अद्यावधिक गरीराख्ने ।
- उक्त चल अचल सम्पत्तिको अद्यावधिक विवरण बार्षिक रूपमा गाउँसभामा जानकारीका लागि पेश गर्ने
- गाउँपालिकाको नाउंमा रहेका जमीन एवं सार्वजनिक सरकारी जमीनको अतिक्रमण हुन नदिन आवश्यक मापदण्ड बनाई, तारवार वा घेरावन्दी गरी राख्ने व्यवस्थाका लागि कार्यक्रम तयार गरी स्वीकृतीका लागि पेश गर्ने ।
- कार्यालयको प्रयोगमा रहेका फर्निचर लगायतका कार्यालयत सामानको विवरण तयार गरी शाखा/उपशाखागत रूपमा जिम्मेवारी दिने र मर्मत गर्न पर्ने सामानको विवरण खुलाई मर्मतका लागि टिप्पणी पेश गर्ने ।
- कार्यालयमा रहेका सवारी साधन, कार्यालय सामान, भवन, ग्यारेज टहरा आदीको बार्षिक निरीक्षण गराई प्राविधिक प्रतिवेदन साथ लिलाम गर्न पर्ने सामानको लिलामीका लागि प्रारम्भिक कारवाही गरी पेश गर्ने ।
- खरिद भई आम्दानी बांधिएका सामानको बील भुक्तानीका लागि प्रमाणित गरी लेखाशाखामा पेश गर्ने र शाखा वा कर्मचारीबाट माग भएका कार्यालय सामान माग फाराम स्वीकृत गराई निकासा दिने ।
- खप्ने सामान भए फिर्ताहुने समय किटान गरी निकासा दिने र नखप्ने सामान भए खर्च लेखि निकासा दिने र सो को अभिलेख राख्ने ।

- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कायान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- जिन्सी सामानको वार्षिक प्रतिवेदन तयार गर्ने, जिन्सी निरीक्षण गराउने र प्रतिवेदनमा उल्लेख भएका सुझावहरु कार्यान्वयन गर्ने ।

१.४ कानून उपशाखा

(ग) कानून सहायक पाचौंको कार्यविवरण:

- स्थानीय सरकार संचालन ऐनको दफा ४७ अनुसारका विषयमा विवाद निरूपणका लागि न्यायिक समितिलाई सहयोग गर्ने ।
- न्यायिक समितिबाट भएका निर्णय र मेलमिलापका प्रमाण अभिलेखिकरण गर्ने ।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता गर्ने, निर्णय तथा फैसला कार्यान्वयन गर्ने ।
- न्यायिक समितिको सहायक कर्मचारीको रूपमा सहयोगीको कार्य गर्ने ।
- मध्यस्थकर्ताहरुको सूचिदर्ताका लागि योग्यता र अनुभव स्पष्ट हुने गरी आवेदन माग गर्न प्रारम्भिक खाका तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- न्यायिक समितिका निर्णय तथा फैसला कार्यान्वयनका लागि कार्यपालिकामा पेश गर्ने ।
- गाउँकार्यपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- गाउँकार्यपालिका, गाउँसभा वा कार्यालयबाट माग भएमा कानूनी राय सुझाव पेश गर्ने ।
- न्यायिक समितिले विवाद निरूपणका लागि सम्बन्धित पक्षलाई उपस्थित गराउन परेमा पत्राचार गर्ने ।
- न्यायिक समितिबाट भएका विवाद निरूपणका निर्णय सरोकारवाला पक्षले माग गरेमा कार्यपालिका तथा समितिको निर्देशन अनुसार प्रतिलिपि उपलब्ध गराउने ।
- गाउँसभाबाट स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्य जिम्मेवारी अनुसारका कार्यक्रम कार्यान्वयन गर्न वार्षिक कार्ययोजना बनाई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखबाट तोकिएका अन्य कार्यहरु गर्ने ।

१.५ बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण उपशाखा

(घ) सहायक पाचौंको कार्यविवरण:

- स्थानीय व्यापार, बस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा कार्यान्वयन र अनुगमन गर्ने ।
- गाउँपालिका क्षेत्रभित्र बजार व्यवस्थापन, हाट बजारस्थल समेतको अनुगमन निरीक्षण गरी पैदल यात्रीलाई असुविधा हुने गरी सचालन गरेका सडक छेउका पसलहरु हटाउन लगाउने ।
- गाउँसभा तथा गाउँकार्यपालिकाले गरेका निर्णय विपरितका पसल, तोकेको मापदण्ड अनुसार संचालन नगरेका पसल, मूल्यसूचि नराखेका पसल, व्यवसाय दर्ता नगरी संचालन गरेका

पसलहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्ने र सो सम्बन्धमा कार्यपालिकाबाट भएको निर्णय गाउँप्रहरीको सहायताले कार्यान्वयन गराउने ।

- बजारको नियामित अनुगमनका लागि प्रचलित कानूनमा भएको व्यवस्था अनुसारका समिति वा कार्यदल गठनका सम्बन्धमा सुरु कारबाही उठाई निर्णयका लागि पेश गर्ने ।
- गाउँनिवासी उपभोक्ताहरुको हितलाई ध्यानमा रखी मासुपसल मापण्ड, उपभोग्य बस्तुको गुणस्तर मापन सम्बन्धी मापदण्ड, खाद्यबस्तुको अधिकतम समयसिमा आदीबारे सर्वसाधारणलाई जानकारी हुने गरी मापदण्ड सार्वजनिक गर्ने व्यवस्थाका लागि निर्णयार्थ पेश गर्ने ।
- बजार अनुगमन समिति वा कार्यदल गठन भएपश्चात नियमित अनुगमन गरी देखिएका समस्या र अवस्था स्पष्ट गरी समितिको राय सुझाव सहितको प्रतिवेदन निर्धारित ढांचामा पेश गर्ने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कायान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- शाखाका अन्य कर्मचारीहरुको कार्यविवरण तयार गर्ने, जिम्मेवारी बांडफांड गर्ने, जिम्मेवारी पूरा गर्ने समयसिमा तोक्ने र सो को आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने ।
- व्यवसाय दर्ताका लागि निवेदन प्राप्त हुन आएमा आवश्यक जांच बुझ गरी नियमानुसार व्यवसाय दर्ता स्वीकृतीका लागि पेश गर्ने, दर्ता गर्ने र सो को प्रमाण पत्र दिने ।
- सेवा ग्राहीले माग गरेका बैदेशिक प्रयोजनका लागि, नाता सम्बन्धी, सम्पत्ति मूल्यांकन, आयश्रोत, करचुक्ता आदी विषयमा सिफारिस तयार गर्ने ।
- बजार तथा हाट बजार व्यवस्थापन गर्ने, तोकिएको क्षेत्रमा मात्र हाट राख्ने व्यवस्था मिलाउने,
- गाउँपालिकाको निर्णय बमोजिम हाटमा पसल, व्यापार, व्यवसाय संचालन गर्नेबाट कर वा शुल्क असिल गरी राजश्व दाखिला गर्न सहयोग गर्ने ।
- स्थानीय बस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने ।
- उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय बस्तु तथा सेवाको गुणस्तर परीक्षण गर्ने ।
- स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन गर्ने,
- आफू मातहतका कर्मचारीहरुको कार्यविवरण अनुसार सम्पादित कामको अनुगमन र मूल्यांकन गरी कार्यसम्पादन मूल्यांकन शाखा प्रमुख समक्ष पेश गर्ने ।
- कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबाट तोकिएका र अधिकार प्रत्यायोजन भएका अन्य कार्यहरु सम्पादन गर्ने ।

१.६ दर्ता चलानी तथा नागपरक सहायता एकाई:

(च) सहायक (चौथो) को कार्यविवरण :

- अन्य कार्यालय, संघसंस्था, निकाय र व्यक्तिहरुबाट कार्यपालिकाको कार्यालयमा प्राप्त हुन आएका पत्रहरु दर्ता कितावमा क्रमैसंग दर्ता गर्ने र दर्ता गरिएका पत्रहरुमा दर्ता नंबर र दर्ता मिति स्पष्ट उल्लेख गर्ने ।
- पत्रहरु दर्ता गरेपछि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरी भएको तोकआदेश अनुसार सम्बन्धित शाखा वा पदाधिकारीकहां पेश गर्ने र सो को अभिलेख राख्ने ।

- कार्यालयमा प्राप्त कुनै पत्र वा कागजात आफूनो कार्यालय संग सम्बन्धित नभएको आफूलाई स्पष्ट भएमा सोहि व्यहोरा जनाई फिर्ता गर्ने र सो सम्बन्धमा आफूलाई स्पष्ट नभएमा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरी प्राप्त आदेश अनुसार गर्ने ।
- कार्यालयबाट बाहिर पठाउने सबै पत्रहरु चलानी कितावमा चलानी गरी तोकिएको स्थानमा चलानी नंवर र मिति स्पष्ट गरी लेख्ने ।
- चलानी गरिएका पत्रहरु खामबन्दी गरी खामको बाहिर दायांपट्टी पत्र पाउने निकाय वा व्यक्तिको नाम र ठेगाना वायां पट्टी पत्र पठाउने कार्यालयको नाम, ठेगाना र चलानी नम्वर लेखी खाम बन्द गरी कार्यालयको छाप लगाउने ।
- खाम बन्द गरेका पत्रहरु सबभन्दा छिटो माध्यमद्वारा सम्बन्धित निकायमा बुझाउन पठाउने ।
- कार्यालयबाट अन्य कार्यालय वा निकायमा बुझाउन पठाईएका पत्रहरु बुझाएको भरपाई लिई जतनसाथ अभिलेखको रूपमा राख्ने ।
- बुझाउन पठाईएका पत्रहरु व्यक्ति वा कार्यालय वा कुनै निकायको ठेगाना पत्ता नलागी बुझाउन नसकेको कारण फिर्ता आएमा कार्यालय प्रमुख समक्ष पेश गरी आदेश भए अनुसार गर्ने ।
- अति जरुरी, जरुरी र गोप्य पत्रहरु प्राप्त भएकै अवस्थामा नखोली प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यालयमा आएका सेवाग्राहीले सोधेका विषयमा जानकारी दिई सहयोग गर्ने ।
- सेवाग्राही वा कोही नयां व्यक्ति कार्यालयमा आई अलमल भएको पाईएमा नीजको कामको बारेमा सोधपुछ गरी आवश्यक सहयोग गर्ने ।
- कार्यालयको कुन शाखाबाट के काम हुन्छ भन्ने विषयमा जानकारी लिने र सेवाग्राहीको अपेक्षा अनुसार सहयोग गर्ने ।
- बाहिरबाट कसैले कार्यालयको बारेमा जानकारी माग गरेमा र सो व्यक्ति को हो भन्ने आफूलाई पहिचान नभएको अवस्थामा सम्बन्धित शाखाप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतसंग सम्पर्क गराई दिने ।
- अशक्त, अपाङ्ग, बृद्ध बृद्धा वा असाय सेवाग्राही कार्यालयमा आएमा नीजलाई आवश्यक सहयोग गर्ने ।

१.७ गाउँ प्रहरी एकाई:

(ड) गाउँप्रहरीको कार्यविवरण :

- गाउँपालिका कार्यालय हाताभित्र र बाहिरको सम्पत्ति एवं कार्यालयको संरक्षण र सुरक्षा गर्ने ।
- गाउँपालिकाको क्षेत्रभित्रका सार्वजनिक सम्पत्ति जस्तै ढल, पाटी, पौवा, मन्दिर, पेटी, चउर आदीको हानी नोक्सानी हुन नदिन नियमित रूपमा रेखदेख गर्ने गराउने र सो को समय समयमा प्रतिवेदन सामान्य प्रशासन शाखा मार्फत प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११ को उपदफा (२) को (क) उल्लिखित कार्यहरु गर्ने गराउने र सो सम्बन्धी आवश्यक सूचना प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यालयमा दैनिक रूपमा आउने र जाने व्यक्तिहरुको गतिविधिमा निगरानी राख्ने रेखदेख गर्ने,

- गाउँपालिका क्षेत्रमा पर्न आएका आकस्मिक घटना, दुर्घटना, विपदमा उद्धारका लागि तत्काल गाउँप्रहरी परिचालन गर्ने र सो घटनाको विवरण सहितको जानकारी कार्यालयमा गराउने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कायान्वयन र गाउँपालिका सुरक्षा व्यवस्थाको कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- गाउँपालिकाको चल अचल सम्पत्ति रेखदेख र संरक्षणका लागि कार्यक्रम तयार गरी स्वीकृत गराउने, कार्यालय र कार्यालयमा रहेका सामानहरुको संरक्षणका लागि दैनिक रूपमा जांचबुझ गर्ने ।
- गाउँप्रहरीहरुको आचारसंहिता बनाई कार्यान्वयन गर्ने, नीजहरुको जिम्मेवारी र कार्यसम्पादनको अनुगमन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष आवधिक प्रतिवेदन पेश गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा रही गाउँपालिकाको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।

१.८ वडा सचिवहरुको कार्यविवरण :

- वडासमिति र वडास्तरीय अनुगमन समितिको सचिवको रूपमा कार्य गर्ने ।
- वडा अध्यक्षको निर्देशनमा वडास्तरीय कार्य तथा योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकनको प्रतिवेदन साथ समितिको निर्णय अनुसार सम्पन्न योजनाको भुक्तानीको लागि सिफारिस गर्ने ।
- वडाको वस्तीस्तरबाट संकलन गरिएका योजनाहरुको प्राथमिकिकरण गरी कार्यपालिकामा पठाउने कार्यमा वडासमितिलाई सहयोग गर्ने ।
- स्थानीय सरकार संचालन ऐनमा वडा कार्यालयबाट हुने भनि तोकिएका र गाउँपालिका कार्यसम्पादन नियमावलीमा वडाकार्यालयले गर्ने भनि तोकिएका सबै प्रकारका सिफारिसहरु तोकिएको ढांचामा तयार गरी वडाअध्यक्ष समक्ष पेश गर्ने ।
- वडा समितिको बैठकमा पेश गर्ने विषय (एजेण्डा) संकलन गर्ने र वडा अध्यक्षको निर्देशनमा समितिका सदस्यहरुलाई बैठकको सूचना संगै छलफलको विषय संलग्न गरी पठाउने ।
- वडा समितिको बैठकको निर्णय पुस्तिका सुरक्षित राख्ने, बैठकको निर्णय प्रमाणित गरी गाउँपालिकाको र अन्य सम्बन्धित निकायमा पठाउने ।
- कार्यालय हाताको सरसफाई, सुझाव पेटिकाको व्यवस्था, कार्यालयमा दर्ता चलानीको व्यवस्था, वडामा सडक वत्तीको व्यवस्था, वडामा संचालित योजनाहरुको अभिलेख राख्ने ।
- आवश्यकता अनुसार ऐन नियमले तोकिएका विषयमा (जस्तै घरनक्सा सम्बन्धी सर्जमीन, नाता प्रमाणित आदी) सर्जमिन मुचुल्का गरी पठाउने ।
- गाउँकार्यपालिकाबाट प्राप्त र वडा कार्यालयले खरिद गरेका सामानको प्रकृति हेरी खर्च भएर जाने र खर्च भएर नजाने खातामा आम्दानी गर्ने र सोको अभिलेख राख्ने ।
- वडाको भौगोलिक अवस्था, जनसंख्या, यातायात, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन आदीको विवरण खुल्ने गरी वडाको वस्तुगत विवरण (वडा प्रोफायल) तयार गरी प्रत्येक वर्ष अद्यावधिक गर्ने ।
- वडास्तरका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न सदस्यहरुलाई सहयोग गर्ने ।

- मातहतका कर्मचारीहरुको कार्यसम्पादनको निष्पक्ष मूल्यांकन गरी सो को प्रतिवेदन प्रत्येक महिनाको अन्तसम्ममा लिखित रूपमा सामान्य प्रशासन शाखामा पेस गर्ने ।
- व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छेद) दर्ता गरी प्रमाणपत्र दिने र सो सम्बन्धी विवरण संकलन गरी कानूनी समस्या उत्पन्न भएमा पंजिकाधिकारी वा राष्ट्रिय परिचयपत्र तथा केन्द्रिय पञ्जिकरण विभागमा पत्राचार गर्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी मासिक, चौमासिक र वार्षिक विवरण तोकिएको समयमा विभागमा पठाउने ।
- सामाजिक सुरक्षा भत्ता वितरणको लागि माग संकलन गर्ने, लगत कट्टाको विवरण तयार गरी दुवै विवरणको आधारमा भत्ता प्राप्त गर्नेको नामनामेसी तयार गरी सम्बन्धित वडा कार्यालयहरुमा समयमै प्रकाशन गर्ने व्यवस्था मिलाउने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कायान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- वडाका अन्य कर्मचारी हरुको कार्य जिम्मेवारी सहित कार्य विवरण तयार गरी उपलब्ध गराउने र सो बमोजिम नीजहरुको अनुगमन गरी सुपरिवेक्षकका रूपमा कार्यसम्पादन मूल्यांकन प्रशासन शाखामा पेश गर्ने ।
- गाउँकार्यपालिका र वडा समिति एवं वडा अध्यक्षबाट प्रत्यायोजित गरिएका अधिकार बमोजिम कार्य गर्ने र अन्य तोकिएका कार्यहरु गर्ने ।

२. वित्तीय व्यवस्थापन शाखा:

२.१ शाखा प्रमुख (लेखा अधिकृत साताँ) को कार्यविवरण:

- गाउँपालिकाको आर्थिक ऐन तर्जुमा गर्न, वार्षिक रूपमा अद्यावधिक गर्न, कार्यान्वयन गर्न र राजश्व संकलन गर्ने कार्यमा गाउँपालिकालाई सहयोग गर्ने ।
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन, नियमन र अन्य आय व्यवस्थापन गर्ने कार्यविधि मस्योदा तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- संघीय कानूनको अधिनमा रही स्थानीय तहमा राजश्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून तर्जुमा, मापदण्ड निर्माण, कार्यान्वयन र नियमन गर्ने ।
- स्थानीय राजश्व परामर्श समितिको सदस्य-सचिवको हैसियतले समितिलाई राजश्व संभाव्यता अध्ययन र राजश्व दररेट निर्धारणमा सहयोग गर्ने ।
- गाउँसभाबाट स्वीकृत वजेटको परिधिभित्र रही स्वीकृत कार्यक्रममा खर्च गर्नका लागि वजेट निकासा लिने ।
- केन्द्रबाट प्राप्त हुने सबै प्रकारका अनुदान र आन्तरिक राजश्वबाट संचालन हुने गरी स्वीकृत कार्यक्रम संचालनका लागि वजेट खर्च गर्ने निर्देशिका अनुसार वजेट निकासा लिई कार्यक्रम संचालनमा सहजता ल्याउने ।
- राजश्व शाखाबाट प्राप्त राजश्व संकलन वापतको रकम, कार्यालयमा प्राप्त राजश्व रकम र अन्य सेवा शुल्क, दस्तुर, कर, भाडा, बहाल आदीबाट प्राप्त रकम गाउँपालिका कोष खातामा आमदानी बांध्ने ।

- समितिको परामर्शमा गाउँसभाबाट स्वीकृत दररेट अनुसार राजश्व संकलन कार्यमा शाखाहरुको काममा सहजिकरण एवं समन्वय गर्ने ।
- आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने, लेखापरीक्षण प्रतिवेदन गाउँपालिका बैठक र गाउँसभामा पेश गरी प्राप्त सुझाव एवं निर्देशन कार्यान्वयन गर्ने ।
- वजेट तर्जुमाको लागि राजश्व परामर्श समितिको सिफारिस, आन्तरिक आय अनुमान, प्राप्त वजेट शिलिङ र गत वर्षको जिम्मेवारी समेतको आधारमा उपलब्ध वजेट खाका तयार गरी बैठककमा जानकारी गराउने ।
- ऐन नियमानुसार खडा गर्नुपर्ने विशेष कोष खडा गरी उक्त कोषको नाउमा बैक खाता खोली न्यूनतम रकम ताकिएको वजेट शिर्षकबाट नियमित रूपमा जम्मा गर्ने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- मातहतका कर्मचारीहरुको कार्यविवरण तयार गरी स्पष्ट जिम्मेवारी किटान गर्ने र सो अनुसार कार्यसम्पादन मूल्यांकन गरी प्रमुख पशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृत वा गाउँसभा वा कार्यपालिकाले तोकेका र अधिकार प्रत्यायोजन गरिएका अन्य कार्यहरु गर्ने ।

२.२ आर्थिक प्रशासन उपशाखा:

लेखा सहायक (पाचौ) को कार्यविवरण:

- मासिक चौमासिक र वार्षिक रूपमा आयव्यय विवरण तथा वित्तिय प्रगति तोकिएको ढांचामा सम्बन्धित निकायमा पठाउने ।
- भुक्तानी माग भई आएका विषयका संलग्न वील भरपाईहरुको आधिकारिकता, औचित्यता र प्रमाणित अवस्थाको चेक जांच गर्ने र भुक्तानी हुन मनासिव देखेमा स्वीकृतिका लागि आवश्यकता अनुसार टिप्पणी सहित स्वीकृत गर्ने अधिकारी कहां पेश गर्ने ।
- कर्मचारीहरुको मासिक तलब र अन्य भ्रमण खर्च लगायतका खर्चहरु समयमै वितरण गन विवरण तयार गर्ने ।
- कार्यालयबाट हुने गरेका नियमित खर्चहरु जस्तै सरसफाई, कार्यालय र जिन्सी सामानको सुरक्षा, कार्यालय सामानको व्यवस्था, कार्यालय संचालन खर्च, यातायात संचार एवं सम्पूर्ण उपभोग खर्च कार्यालयको काममा बाधा नपर्ने गरी समयमै निकासा लिने र खर्च लेख्ने ।
- प्रत्येक महिनामा भएको मासिक आय व्यय विवरण सार्वजनिक गर्ने ।
- कार्यालयको आम्दानी खर्चको विवरण दुरुस्त राखी लेखापरीक्षण गराउने, सो को प्रतिवेदन प्राप्त गरी शाखाप्रमुख समक्ष पेश गर्ने ।
- लेखापरीक्षणबाट औल्याईएका नियमित गर्नपर्ने र असुल गर्नुपर्ने वेरुजुहरु आर्थिक प्रशासन नियमावलीको अनुसूचीमा तोकिएको ढांचामा वेरुजु लगत खडा गरी राख्ने वेरुजु फछ्यौट सम्बन्धमा अविलम्ब प्रारम्भिक कारबाही शुरु गर्ने ।
- बडाकार्यालयहरुबाट भएको आम्दानी खर्चका वील भरपाईहरु समय समयमा अनुगमन गरी नियमित गर्न लगाउने ।
- कार्यालय संचालनका क्रममा भएका आकस्मिक खर्च कार्यपालिका बैठकबाट अनुमोदन भएपश्चात सो निर्णय सम्बन्धित खर्च विवरण साथ संलग्न गर्ने ।

- गाउँकार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा शाखाप्रमुखबाट प्रत्यायोजन भएका अधिकार र तोकिएका अन्य कार्यहरु तोकिएबमोजिम सम्पादन गर्ने ।

२.३ राजश्व प्रशासन उपशाखा

राजश्व सहायक (पाचौं) को कार्यविवरण:

- कार्यालयमा प्राप्त हुने र वडा कार्यालयमा संकलन गरिने राजश्वको छुट्टा छुट्टै विवरण संकलन गरी प्रत्येक महिनाको अन्तमा सबै वडा कार्यालयहरुबाट संकलित राजश्वको विवरण तयार गर्ने ।
- घरजग्गा कर, सम्पति कर, मालपोत, दस्तुर, सेवा शुल्क, बहाल कर, भाडा, बहाल विटौरी आदीको विवरण संकलन गरी स्पष्ट लगत खडा गर्ने ।
- संकलन भएको राजश्व रकम बैंक दाखिला गरी सोको विवरण सहित बैंक भौचर लेखा शाखामा पेश गर्ने ।
- गाउँपालिका क्षेत्रमा रहेका ठूला करदाता र साना करदाताको दायरा (शिलिङ्ग) किटान गर्न राजश्व परमर्श समिति मार्फत कार्यपालिकामा सिफासि गर्न अलग अलग विवरण तयार गरी पेश गर्ने ।
- गाउँसभाबाट स्वीकृत राजश्वका दरहरु सबै करदाताले स्पष्ट देख्न, पढ्न र बुझ्न सक्ने गरी राजश्व शाखामा राख्ने र सर्वसाधारणको जानकारीका लागि स्थानीय राजपत्रमा प्रकाशन गर्ने ।
- गाउँपालिका क्षेत्रका करदाताहरुको विवरण संकलन गरी अद्यावधिक अभिलेख राख्ने र सबै प्रकारका राजश्व श्रोतलाई सेवा प्रवाहसंग आवद्ध गरी कार्यान्वयनमा ल्याउने ।
- करदाता मैत्री कर प्रणाली लागु गर्न, कर असुली कार्यलाई प्रभावकारी बनाउन, सबै करदाताहरु एवं सर्वसाधारणलाई समेत संलग्न गराई करको महत्व, कर तिर्ने दायित्व र उपयोगिताको बारेमा करदाता शिक्षा कार्यक्रम संचालन गर्न कार्यक्रम तर्जुमा गरी स्वीकृतीका लागि पेश गर्ने ।
- घरजग्गा कर दाता, व्यवसाय करदाता, मालपोत कर दाताको विवरण नाम ठेगाना सहितको लगत अद्यावधिक गरिराख्ने ।
- गाउँसभाबाट स्वीकृत राजश्व संकलन लक्ष्य समयमै पूरा हुने गरी राजश्व असुली गर्ने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने गराउने ।
- राजश्वका क्षेत्र र दायरा बढाउन संभावित विषय क्षेत्रहरुको अध्ययन गरी राजश्व परामर्श समितिलाई सो सम्बन्धी नीति, कानून र मापदण्ड तयार गर्ने कार्यमा सुभाव प्रस्तुत गर्ने ।
- कर राजश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदीको दर निर्धारण तथा राजश्व सुधारका सम्बन्धमा अध्ययन गरी स्थानीय राजश्व परामर्श समितिलाई सुभाव दिने ।
- शाखामा आई परेका समस्या समाधानका लागि पहल गर्ने, काममा सहजिकरण गर्ने, राजश्व बुझाउन आएका सेवाग्राहीहरुलाई भफ्ट वा भिजो महसुस नहुने वातावरण मिलाउने ।
- कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत वा शाखा प्रमुखले तोकेका वा अधिकार प्रत्यायोजन गरेका कार्यहरु तोकिए बमोजिम सम्पादन गर्ने ।

२.४ मालपोत उपशाखा

कार्यालय सहायक (पाचौं) को कार्यविवरण:

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने ।

- भूमिको वर्गीकरण अनुसारको लगत सुरक्षित राख्ने ।
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत सुरक्षित राख्ने ।
- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेजको अभिलेख व्यवस्थापन गर्ने ।
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण गर्ने कार्यमा शाखाप्रमुखलाई सहयोग गर्ने ।
- जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्ने र सो सम्बन्धी अभिलेख राख्ने ।
- व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि माग गर्ने, जग्गा रोक्का वा फुकुवा वा नामसारी, राजिष्ट्रेशन पास सम्बन्धी कार्य गर्दा बास्तविक जग्गाधनीलाई रोहवरमा राखी वा सोधपुछ गरी कार्य गर्ने ।
- आफ्नो घरजग्गा सम्बन्धी कामको लागि कार्यालय आएका सेवाग्राहीको गुनासो आएमा वा आएको थाहा भएमा यथार्थ बुझि शाखाप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समक्ष जानकारी गराउने ।
- मातहत कर्मचारीको कार्य जिम्मेवारी किटान गर्ने, कामको रेखदेख गर्ने, कार्यमूल्यांकन गरी शाखाप्रमुख समक्ष पेश गर्ने ।

२.५ सहकारी विकास एकाईः

कार्यालय सहायक (चौथो) को कार्यविवरण :

- सहकारी संस्था दर्ता र नियमन सम्बन्धी स्थानीय नीति, कानूनको मस्यौदा तयार गरी स्वीकृतिका लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- संघीय कानून र प्रदेश कानूनसंग नवाभिन्न गरी गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन र नियमनका लागि कानून निर्माण गरी लागु गर्न गाउँपालिकालाई सहयोग गर्ने ।
- सहकारीसंस्था दर्ताका लागि आवेदन पर्न आएमा स्वीकृत कानून बमोजिम तोकिएको प्रकृया पूरा भएनभएको राम्रोसंग हेरी आफ्नो राय साथ शाखाप्रमुख समक्ष पेश गर्ने ।
- सहकारी दर्ता गर्न आवश्यक पर्ने कागजात, दस्तुर, संस्थाको विउपूँजि, सेयरसदस्य संख्या, स्थान, भौतिक पूर्वाधार आदी विषयको सूचि (चेकलिष्ट) तयार गरी सर्वसाधारणले देख्ने गरी टांस गर्ने ।
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गरी सो को आधारमा सहकारी संस्थाको स्थलगत अनुगमन गरी आफ्नो राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।
- सहकारी संस्थाहरुलाई दर्ता, नविकरण, लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको समयसीमा पालना, सम्बन्धी कानूनमा उल्लेख भएबमोजिम कार्यालय व्यवस्थापन, ऋण लगानी र असुलीको अवस्थाको अध्ययन अनुसन्धान गरी सुझाव दिने ।

- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी कृषि विकास र रोजगारमूलक कार्यक्रममा लगानी गर्ने नीति अवलम्बन गर्न प्रोत्साहन गर्ने ।
- गाउँकार्यपालिकाको समीक्षा बैठकमा आफूनो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- स्थानीयस्तरमा श्रोत केन्द्रहरुको व्यवस्थापन गरी कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघसंस्थाहरु वीच समन्वय गराई कृषि वित्तविजन, नश्ल, मलखाद तथा औषधिहरुको आपूर्तिमा सहजता ल्याउने ।
- प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- कार्यपालिका वा प्रमुख प्रशासकीय अधिकृतले तोकेका र अधिकार प्रत्यायोजन गरिएका अन्य कार्यहरु गर्ने ।

३. योजना, अनुगमन तथा मूल्यांकन शाखा :

३.१ योजना तथा अनुगमन अधिकृत (छैठौं) को कार्य विवरण :

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्ने गराउने ।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं आवधिक योजना तथा गुरुयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने गराउने ।
- सार्वजनिक नीजि साझेदारी सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यक्रम तर्जुमा कार्यान्वयन र नियमन गर्ने गराउने ।
- श्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति र वजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्देशनमा योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने ।
- राष्ट्रिय योजनाको लक्ष्य अनुरूप गाउँपालिकाको आवधिक, वार्षिक योजनाको तर्जुमा र प्राथमिकता निर्धारण गर्ने आधार र मापदण्ड तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- योजना तर्जुमाको लागि आवश्यक पर्ने आधारभूत तथ्यांक संकलन गर्न गाउँ प्रोफाईल तयार गर्ने व्यवस्था मिलाउने ।
- माग भएका योजनाहरुको संभाव्यता अध्ययन गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने र संभाव्य योजनाहरुको नक्सा, डिजाईन, लगत अनुमान, कार्यतालिका तयार गरी पेश गर्ने ।
- गाउँसभाबाट स्वीकृत योजना तथा संघ र प्रदेश सरकारको प्रत्यक्ष सहयोगमा संचालन भएका योजनाहरुको लगत राख्ने र मर्मतसंभार गर्नुपर्ने योजनाहरुको प्रतिवेदन तयार गरी स्वीकृतिको लागि पेश गर्ने ।
- अनुसन्धान र विकासका क्षेत्रमा अन्य छिमेकी स्थानीय तहहरुसंग समन्वय र साझेदारीता विस्तारका कार्यक्रम संचालनका लागि कार्यपालिकामा प्रस्ताव पेश गर्ने ।
- अनुसन्धान र विकासका दृष्टिले उत्पादन र प्रतिफलमुखि योजना संचालन गर्न उपलब्ध अनुसन्धाकर्ता र प्राविधिकलाई परिचालन गर्ने खालका कार्यक्रम संचालन गर्ने ।
- कार्यपालिकाको समीक्षा बैठकमा आफूनो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।

- स्वीकृत कार्यक्रम र योजना कार्यान्वयनका लागि प्राप्त जिम्मेवारी बमोजिम अन्य कर्मचारीहरुको सहभागितामा वार्षिक कार्ययोजना तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- आफू मातहतका उपशाखाको वार्षिक कार्यजिम्मेवारी तोक्ने, कार्यरत कर्मचारीहरुलाई कार्यविवरण उपलब्ध गराई जिम्मेवारी बांडफांड गर्ने र सो अनुसार कार्यसम्पादन मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृत वा नगरसभा वा कार्यपालिकाले तोकेका र अधिकार प्रत्यायोजन गरिएका अन्य कार्यहरु गर्ने ।

३.२ कार्यालिय सहायक (पाचौं) को कार्यविवरण:

- स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्य जिम्मेवारी अनुसारका कार्यक्रम कार्यान्वयन गर्न वार्षिक कार्ययोजना बनाई शाखाप्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- गाउँपालिकाको गैरवका आयोजना पहिचान, तर्जुमा, कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा सहयोग गर्ने ।
- निर्माण सम्पन्न आयोजनाको अन्तिम प्राविधिक मूल्यांकन प्राप्त भएपछि योजना फरफारकका लागि प्रारम्भिक कारवाही अघि बढाउने ।
- गाउँकार्यपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- संचालित आयोजनाहरुको अनुगमन, निरीक्षण, मूल्यांकन गरी आफ्नो राय सुझाव साथ प्रतिवेदन पेश गर्ने ।
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धि हुने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न राय सुझाव प्रस्तुत गर्ने ।
- गाउँपालिकाद्वारा संचालित गाउँस्तरीय र बडास्तरीय योजनाहरुको प्रगति समीक्षा गर्न सम्बद्ध पक्षहरुको सहभागितामा बैठकको आयोजना गर्ने, बैठकमा प्रगति प्रतिवेदन पेश गर्ने ।
- योजनाहरुको अनुगमन र मूल्यांकनका लागि वार्षिक अनुगमन कार्ययोजना तयार गरी स्वीकृतिका लागि शाखाप्रमुख मार्फत कार्यपालिकामा पेश गर्ने ।
- योजनाको प्रकृति हेरी अनुगमन सूचक तयार गरी सो अनुसार कार्यतालिका बनाई नियमित अनुगमन गर्ने र सो को प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- प्राप्त जिम्मेवारी अनुरूप गाउँपालिका क्षेत्रमा संचालन हुने विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने ।
- कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, शाखाप्रमुखबाट आफूलाई प्रत्यायोजन भएका अधिकार र तोकिएका अन्य कार्यहरु गर्ने ।
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य गर्ने ।

३.३. वातावरणनगर सफाई तथा विपद् व्यवस्थापन उपशाखा:

कार्यालिय सहायक (पाचौं) को कार्यविवरण:

- वातावरण संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।

- मानव तथा वन्यजन्तु बीचको दुन्दू व्यवस्थापन, स्थानीय प्राणीउच्चान (चिडियाखाना) स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान गर्ने ।
- विश्वसम्पदा सूचीमा परेका गाउँपालिका क्षेत्रभित्रका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत तयार गर्ने ।
- स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन गर्ने ।
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन गर्ने ।
- मिचाहा प्रजातिको बनस्पति नियन्त्रण, जैविक विविधताको अभिलेखाङ्कन, स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने ।
- बाढी, पहिरो, भूकम्प, आगलागी जस्ता प्राकृतिक वा अन्य घटनाबाट मानवीय र धनजनको क्षति नहुने व्यवस्थाका लागि प्रत्येक वडामा खुल्ला क्षेत्र, सुरक्षित स्थान, अस्थायी बसोवासका लागि टहरा वा पाल आदीको व्यवस्थापन गर्ने ।
- नगर सफाईका लागि नगरपालिकाका सफाईकर्मीहरूको परिचालन साथै स्थानीय उपभोक्ताहरूलाई नगरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रम तर्जुमा गर्ने ।
- नगरक्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि स्यानिटरी ल्याण्डफिल साईटको खोजी, पहिचान र संचालनका लागि कार्यपालिकालाई सुभाव सहित प्रतिवेदन पेश गर्ने ।
- फोहोरलाई कुहिने र नकुहिने हेरी श्रोतमा नै व्यवस्थापन गर्न र घरबाट निकाल्दा नै अलग अलग गरी निकाल्ने सम्बन्धी कार्यविधि तयार गरी स्वीकृत गराउने ।
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र कार्यविधि तयार गरी स्वीकृतीका लागि पेश गर्ने ।
- स्थानीयस्तरमा तर्जुमा गरिने विकास आयोजनाहरूमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई समावेश गरी कार्यान्वयन र अनुगमनमा स्थानीय सहभागिता जुटाउने व्यवस्था गर्ने ।
- विपद् पूर्व तयारी, राहत सामग्रीको भण्डारण, वितरण र समन्वय गर्ने कार्यविधि निर्देशिका स्वीकृत गराई सो बमोजिम आवश्यकता अनुसार राहत कार्यक्रम संचालन गर्ने ।
- विपद् पूर्व तयारी तथा प्रतिकार्य (खोज, उद्धार र राहत) योजना, जोखिम न्यूनीकरण कार्य योजना तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्यमा विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने ।
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र आवश्यक भए स्थानान्तरणका लागि कार्यक्रम तर्जुमा गर्ने र स्थानको व्यवस्थापन गर्ने ।
- विपद् जोखिम र विपद्को असर बारे तथ्याङ्क संकलन, अध्ययन, अनुसन्धान गरी जोखिम र असर न्यूनीकरणका लागि सुभाव सहितको प्रतिवेदन पेश गर्ने ।

३.४ उद्यम विकास तथा रोजगारी प्रवर्द्धन उपशाखा

उद्यम विकास सहजकर्ता (सहायक पाचौं) को कार्यविवरण

- घरेलु तथा साना उद्योगको व्यवस्थापन (दर्ता, नवीकरण, खारेजी) र नियमन गर्न सहयोग गर्ने ।
- लघु, घरेलु तथा साना उद्योगको विकास मार्फत उद्यमशिलता प्रवर्द्धन गर्ने खालका कार्यक्रम तर्जुमा गरी पेश गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने ।
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमनको मापदण्ड तयार गरी पेश गर्ने ।
- सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना, संचालन र रोजगारमूलक व्यवसायिक तालिमको तर्जुमा, संचालन सम्बन्धी कार्यक्रम तर्जुमा गर्ने ।
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, आवश्यक स्थानमा संभव हुने प्रकृतिका व्यवसायिक र रोजगार मूलक सीपयुक्त तालिम संचालन गर्ने ।
- स्थानीयस्तरमा कार्यरत विदेशी कामदार/श्रमिकको लगत सङ्कलन, अद्यावधिक तथा सूचना व्यवस्थापन र अभिलेखिकरण गर्ने ।
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन गर्ने ।
- स्वरोजगार तथा आयमूलक कार्यक्रम तर्जुमा गर्न बडास्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने ।
- स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुग्ने स्कीम तयार गरी लगानीका लागि स्थानीय बैंक, सहकारी वित्तिय कम्पनीहरूसंग समन्वय गरी साझेदारीमा संचालन हुन सक्ने खालका कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- रोजगारीका अवसर सिर्जना गरी गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गर्ने ।

४. पूर्वाधार विकास तथा प्राविधिक शाखा:

४.१ ईन्जिनियर (अधिकृत छैठौं/सातौं) को कार्यविवरण:

- स्थानीय, ग्रामीण तथा कृषि सङ्करण र सिँचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- स्थानीय स्तरका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तोरन्नति, अनुगमन र नियमन,
- यातायात सुरक्षाको व्यवस्थापन र नियमन गर्ने ।
- स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्ध गर्ने ।
- स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत, सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन गर्ने ।
- भू-जोखिम संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोकी तोकिएको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिने ।

- दिगो विकासका लक्ष्य प्राप्तीमा राज्यलाई सहयोग पुग्ने खालका कार्यक्रम तथा योजना तर्जुमा गरी कार्यान्वयन समन्वय र सहजिकरण गर्ने ।
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- प्रचलित कानून र नेपाल सरकारले तोकेको भवन निर्माण मापदण्ड विपरित नहुने गरी ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण देखिएका बस्ती वा क्षेत्रमा बन्ने भवनको उचाई, सेटब्याक, छानो, अग्रभाग, निर्माण सामाग्रीको किसिम रंग वा कलात्मकता भल्किने गरी भवन निर्माणको मापदण्ड तोक्ने ।
- भवन निर्माण तथा नक्सा पास गर्ने प्रक्रियामा राष्ट्रिय भवन संहिता र मापदण्ड सम्बन्धी सेवाग्राहीहरूलाई पूर्व जानकारी गराउने दस्तावेज तयार गरी कार्यपालिकाको स्वीकृति बमोजिम सेवाग्राहीलाई उपलब्ध गराउने ।
- विपद्का दृष्टिले जोखिमयुक्त भवनहरूलाई पुनः निर्माण गर्न, प्रवलीकरण (रेक्टोफिटिङ) गर्न वा भत्काउन लगाउने
- गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका पूर्वाधारका योजनाको लागत अनुमान तयार गर्न लगाई कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने ।
- सम्पन्न योजनाको कार्यसम्पादन मूल्यांकन तयार गर्न लगाई स्वीकृत गरी फरफारक वा भुक्तानीका लागि आफ्नो राय सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

४.२ सब-ईन्जिनियर (चौथो) को कार्य विवरण:

- स्थानीयस्तरमा संचालन गरिने योजनाहरूमा दिगो विकासका लक्ष्यहरूको आन्तरिकिकरण गर्ने नीति र कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने ।
- विकास योजना तर्जुमा गर्दा वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्वीकृत स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- स्थानीय, ग्रामीण तथा कृषिसङ्करण, खानेपानी र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटबन्ध सम्बन्धी योजनाको कार्यान्वयन र स्तरोन्नतीका आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन गरी प्रतिवेदन पेश गर्ने ।
- स्थानीयस्तरमा निर्माण गरिने सडक योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन, पूर्वसंभाव्यता अध्ययन गरी सोको प्रतिवेदन शाखा प्रमुख समक्ष पेश गर्ने ।
- स्थानीय बस्ती विस्तार हुन सक्ने क्षेत्रमा निर्माण गरिने सडकको दायांवायां सडकको क्षेत्राधिकार (Right of Way) तोक्ने, सडकले चर्चेको जग्गा सडक विभागका नाउंमा कायम गर्ने र सो क्षेत्रभित्र कुनै प्रकारको घर, ठहरा, पसल, ईनार तथा अन्य कुनै प्रकारको स्थायी वा अस्थायी पूर्वाधार निर्माण गरी सडक क्षेत्र अतिक्रमण हुन नदिन मापदण्ड बनाई लागु गर्न आफूलाई तोकेबमोजिमको कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने ।
- मापदण्डको पालना नगरी सडक अतिक्रमण गरी कुनै संरचना निर्माण गरेमा सो हटाउन लगाउने, नहटाएमा कार्यपालिकामा जानकारी गराई त्यस्ता संरचना हटाउने व्यवस्था गर्ने ।

- गाउँपालिकाको नाउंमा रहेका भवन तथा अन्य पूर्वाधारहरु, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटवन्धहरुको अवस्था हेरी मर्मत संभारको लागि प्राविधिक प्रतिवेदन पेश गर्ने ।
- सम्पन्न आयोजनाहरुको लगत राखी आवधिक रूपमा मर्मत योजना तयार गरी स्वीकृत गराउने र कार्यान्वयन गर्ने ।
- गाउँसभाबाट स्वीकृत बारिषक कार्यक्रम अन्तर्गतका पूर्वाधार योजना कार्यान्वयनका लागि आफूलाई तोकिएका योजनाको लगत अनुमान तयार गरी पेश गर्ने ।
- आफ्नो उपशाखाबाट सम्पादित कार्यको प्रगति विवरण तयार गरी पेश गर्ने र आवधिक समीक्षा बैठकमा शाखा प्रमुखको अनुमति लिई प्रस्तुत गर्ने ।

४.३ भवन, घर नक्सापास उपशाखा

झीन्जिनियर (छैठौं) को कार्यविवरण:

- व्यक्तिको निजी घर, सार्वजनिक भवन वा संघसंस्था वा सामुदायिक भवन निर्माणका लागि कार्यपालिकाद्वारा स्वीकृत मापदण्डको आधारमा नक्सापासको प्रक्रया पूरा गरी पेश गर्ने ।
- नक्सा पासको लागि प्राप्त दरखास्त फाराम स्पष्ट रूपमा भरिएको छ छैन जांच गर्ने, प्रक्रिया पूराभई आएको नक्सापासको लागि आवश्यक सूचना जारी गर्ने र साईट निरीक्षण गर्ने ।
- घर निर्माणका लागि सम्बन्धित व्यक्तिका नाउंमा अस्थायी स्वीकृती पत्र जारी गर्ने र DPC Level पछि Super Structure निर्माणका लागि स्थायी स्वीकृति पत्र जारी गर्न सिफारिस गर्ने ।
- निर्माण सम्बन्धी कसैको उजुरी पर्न आएमा स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने ।
- नक्सा पासको लागि प्राप्त नक्साको Model, Elevation, Plinth Area, Site Map, Right of Way, Ground Coverage, Structural Design, आदी जांच गर्ने ।
- नक्सा नामसारी गर्ने ।
- अनियमित रूपमा निर्माण भएका घर टहराहरुलाई अभिलेखिकरण गर्ने र शाखाप्रमुख मार्फत कार्यपालिका बैठकमा जानकारी गराउने ।
- सम्पूर्ण निर्माण कार्य सम्पन्न गरे पछि स्थलगत निरीक्षण गरी स्वीकृत नक्सा अनुसारै निर्माण भएको पाईएमा निर्माण सम्पन्न प्रमाण पत्र उपलब्ध गराउन सिफारिस गर्ने ।
- स्वीकृत नक्सा भन्दा फरक परेमा वा अनियमित निर्माण भएको पाईएमा स्वीकृत मापदण्ड तथा भवन संहिता अनुसार आवश्यक कारवाहिका लागि शाखाप्रमुख मार्फत कार्यपालिकामा सिफारिस गर्ने ।
- सार्वजनिक भवन तथा सरकारी भवनहरुको डिजाईन अपाङ्गमैत्री छ छैन जाच गर्ने, अपाङ्गमैत्री भएमा मात्र नक्सापास हुने व्यहोरा जानकारी गराउने ।
- निजी घर निर्माणका लागि राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्डको अधिनमा रही नक्सा पासको लागि सिफारिस गर्ने ।
- नक्सा पासको लागि दरखास्त पेश भएपछि भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टांस गर्ने ।
- सो सूचनाको म्याद नाघेको ३ दिन भित्र दरखास्तमा उल्लेख भएबमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जांच गरी प्राविधिक प्रतिवेदन पेश गर्ने ।

- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति प्रदान गरिएका भवनहरूको अनुगमन गरी भवन संहिताको पालना गराउने ।
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभारका लागि स्थलगत निरीक्षण गरी लागत अनुमान सहित प्रतिवेदन पेश गर्ने ।
- मतहतका कर्मचारीको कार्यविवरण स्पष्ट किटान गरी जिम्मेवारी तोक्ने र सोको आधारमा कार्यसम्पादन मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- उपशाखाबाट सम्पादित कार्यको भौतिक तथा वित्तिय प्रगति तयार गरी कार्यपालिकाको आवधिक समीक्षा बैठकमा प्रस्तुत गर्ने र प्राप्त सुझाव अनुसार कार्य संचालन गर्ने ।

४.४ खानेपानी सरसफाई उपशाखा

ख.पा.स.टे. (सहायक पाचौं) को कार्यविवरण:

- स्थानीयस्तरमा खानेपानी वितरण प्रणाली, सेवा व्यवस्थापन, मापदण्ड निर्माण, शुल्क निर्धारण, योजना, कार्यान्वयन र नियमन सम्बन्धमा खानेपानी वोर्ड वा कार्यालयसंग समन्वय गरी आवश्यक व्यवस्थाका लागि कार्यपालिकामा पेश गर्ने ।
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गरी माग अनुसारका खानेपानी योजना योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने ।
- मर्मत संभार सम्पन्न भएका खानेपानी योजनाहरूको प्राविधिक मूल्यांकन गरी भुक्तानीका लागि वील सहित कार्यसम्पन्न प्रतिवेदन शाखाप्रमुख मार्फत लेखा शाखामा पेश गर्ने ।
- उपभोक्ता समितिबाट संचालित आयोजनाको दिग्गोपनाका लागि मर्मत कोष खडा गर्ने र समितिबाटै मर्मत संभार गर्ने व्यवस्था मिलाउन मापदण्ड बनाई स्वीकृतिका लागि पेश गर्ने ।
- स्थानीय तहमा योजना तर्जुमाका आधारहरूको अवलम्बन गरी स्वीकृत भएका खानेपानी तथा सिंचाई आयोजना तथा कार्यक्रमहरूको लागत अनुमान तयार गरी योजना शाखामा उपलब्ध गराउने ।
- कार्यपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरूको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- गाउँपालिकाबाट स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त जिम्मेवारी अनुसारका कार्यान्वयन गर्न बार्षिक कार्ययोजना बनाई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यालय हाता तथा अन्य बस्तीस्तरमा सरसफाईका लागि स्थानीय उपभोक्ताहरूको सहभागितामा सफाई अभियान संचालन गर्न प्रोत्साहन गर्ने ।
- खानेपानी मुहान, धारा ईनार, कुवा, पानीट्यांकी, सडक किनारका नाली आदी स्थानहरूमा सरसफाईका लागि नियमित कार्यक्रम तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- आफूलाई तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।

४.५ नापी उपशाखा

सर्वेक्षक (सहायक पाचौं) को कार्यविवरण:

यस उपशाखाले मालपोत उपशाखाको समन्वयमा देहायका कार्यहरु सम्पादन गर्नेछ ।

- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापनमा सम्बन्धित शाखा वा निकायलाई सहयोग गर्ने ।
- स्थानीय जग्गाको नापनक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज सम्बन्ध कार्यमा मालपोत उपशाखालाई आवश्यक पर्ने सूचना तथा प्रमाणहरु स्पष्ट उपलब्ध गराउने ।
- सेवाग्राहीले घरजग्गाको नक्सा वा ट्रेस मार्ग आएमा तोकिएको प्रकृया पूरागरी सरोकारवालालाई उपलब्ध गराउने ।
- कार्यपालिका र प्रमुख प्रशासकीय अधिकृतले तोकेका र अधिकार प्रत्यायोजन गरेका अन्य कार्यगर्ने ।

५. सामाजिक विकास शाखा :

५.१ शाखाप्रमुख (अधिकृत छैठौं) को कार्यविवरण:

- लैङ्गिक समानता तथा समता र सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, कानून, कार्यक्रम, सचेतना र अभिमुखिकरणका कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन गर्ने ।
- लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ।
- बालबालिका प्रति हुने दुर्व्यवहार, बालशोषण, बालश्रम एवं बाल अशिल्ल सामग्रीहरुबाट बालबालिकालाई सुरक्षित राख्न स्थानीयस्तरमा आवश्यक कानूनी मस्यौदा तयार गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने । गाउँसभाबाट स्वीकृत कार्यक्रमको कार्यान्वयन कार्ययोजना तयार गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत समझ पेश गर्ने ।
- कार्यपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- आपत्कालीन बाल उद्धार कोष स्थापना र नियमन गर्ने ।
- शाखा अन्तर्गतका कर्मचारीहरुमा कामको जिम्मेवारी कार्यविवरण उपलब्ध गराई शाखाहरुको निरीक्षण, अनुगमन र कार्यसम्पादन मूल्यांकन गर्ने ।

५.२ सूचना तथा प्रविधि उपशाखा

(ख) कम्प्युटर अपरेटर (सहायक पाचौं) को कार्यविवरण :

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति दिने, नवीकरण र नियमन गर्ने ।
- नेपाल सरकारले उपलब्ध गराएको फ्रिक्वेन्सीको आधारमा एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण सम्बन्धी कार्यक्रम तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन, अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाउने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी, सूचनाको हकको प्रचलन, सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन, एफ.एम. सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
- नयां प्रविधिमा आधारित नगरको बस्तुगत विवरण (Digital Profile) तयार गर्न प्रारम्भक कार्य गरी निर्णयार्थ पेश गर्ने सो बस्तुगत विवरण बार्षिक रूपमा अद्यावधिक गर्दैजाने ।
- कार्यालय परिसरमा राखिने सेवा प्रवाह सम्बन्धी नागरिक बडापत्रलाई विद्युतीय नागरिक बडापत्रको रूपमा विकास गरी सर्वसाधारणको जानकारीका लागि राख्ने व्यवस्था गर्ने ।
- नगर कार्यपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरूको भौतिक र वित्तीय प्रगति विवरण पेश गर्ने ।
- मातहत कर्मचारीको कार्यविवरण तयार गरी जिम्मेवारी तोक्ने ।
- उपशाखाबाट कार्यान्वयन गरिने कार्यक्रमहरूको कार्यान्वयन गर्न बार्षिक कार्ययोजना बनाई प्रमुख प्रशासकीय अधिकृत समझ पेश गर्ने ।
- कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबाट तोकिएका अन्य कार्यहरु गर्ने ।

५.३ सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा:

कार्यालय सहायक (पांचौं) को कार्यविवरण:

- गाउँपालिका क्षेत्रका बडाहरूमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता प्राप्त गर्नेहरूको विवरण बडासचिवमार्फत संकलन गरी अद्यावधिक गर्ने ।
- जेठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
- एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको वितरण गर्ने ।
- व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद र धर्मपुत्र, धर्मपुत्री) को दर्ता गर्ने कार्यमा बडा सचिवहरूलाई सहजिकरण गर्ने ।
- व्यक्तिगत घटनाको स्थानीय तथ्यांक सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यान्वयन सम्बन्धी अभिलेख व्यवस्थापन तथा प्रतिवेदन पेश गर्ने ।

- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) गर्ने व्यवस्थाका लागि केन्द्र र प्रदेशस्तरमा अनुरोध गर्ने ।
- दर्ता भएका व्यक्तिगत घटनाहरूको अद्यावधिक मासिक प्रगति विवरण तोकिएको समयभित्र प्रदेश र विभागमा पठाउने ।
- कार्यपालिकाको समीक्षा बैठकमा आफ्नो ईकाईबाट सम्पादन भएका कार्यक्रमहरूको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- ईकाईमा आफू मातहतका कर्मचारी भएमा नीजहरूको जिम्मेवारी यकिन गरी कार्यविवरण उपलब्ध गराउने र सो को आधारमा कार्यसम्पादन मूल्यांकन गरी शाखाप्रमुख समक्ष पेश गर्ने ।
- कार्यपालिका वा शाखाबाट तोकिएका र अधिकार प्रत्यायोजन भएबमोजिमका अन्य कार्यहरू तोकिए बमोजिम सम्पादन गर्ने ।

५.४ संघसंस्था परिचालन तथा समन्वय उपशाखा:

सामाजिक परिचालक (सहायक पांचौं) को कार्यविवरण:

- बालवालिका तथा किशोर किशोरीहरूको अधिकार, संरक्षण र प्रवर्द्धनको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूको क्षमता अभिवृद्धि गर्ने खालका योजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने ।
- सडक बालवालिका, अनाथ, असहाय, अशक्त र मानसिक सन्तुलन नभएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्र संचालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने ।
- गाउँपालिका क्षेत्रमा विभिन्न विकास कार्यमा संलग्न रहेका र सहभागी हुन चाहने सामुदायिक वा सामाजिक संघसंस्थाहरूको लगत संकलन गरी अभिलेख अद्यावधिक गर्ने ।
- बेसहारा जेष्ठ नागरिकहरूको संरक्षणका लागि बृद्धाश्रम, भजनगृह, धर्मशाला तथा औषधि उपचारका लागि गठित वा संचालित सामाजिक संघसंस्थाहरूको कार्यक्रम अनुगमन गर्ने, समन्वय गर्ने, आवश्यक सहयोग गर्न कार्यक्रम तर्जुमा गर्ने ।
- गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेका सामाजिक तथा धार्मिक संस्थाहरूको अनुगमन गर्ने, संस्था संचालन ईजाजत चेक जांच गर्ने, आर्थिक कारोबारको निरीक्षण गर्ने र सोको प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २५ उपदफा (१) र (२) मा उल्लेख भए अनुसार उपभोक्ता समिति, सहकारी संस्था तथा गैरसरकारी संस्थाहरूले आफ्नो क्षेत्रमा कार्यक्रम संचालन गरेकोमा तोकिएको प्रक्रिया पूरा गरे नगरेको अनुगमन गर्ने र सो सम्बन्धी प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
- यस्ता संस्थाहरूले गाउँपालिकाको संस्थागत समन्वयमा कार्यक्रम संचालन गर्दा गाउँपालिकाको कार्यक्रम तथा योजनाहरूसंग दोहोरो नपर्ने गरी योजना तर्जुमाका चरण देखिनै सहभागी गराउँदै लैजाने व्यवस्था मिलाउने ।
- गाउँपालिका क्षेत्रमा कुनै भौतिक पूर्वाधार, आर्थिक वा सामाजिक विकासका योजना संचालनमा गैरसरकारी संस्था तथा सामुदायिक संस्थाहरूको सहभागिता एवं साभेदारीका लागि कार्यविधि, मापदण्ड वा विनियम तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- उपशाखा सम्बन्धी स्वीकृत बार्षिक कार्यक्रमहरूको कार्यान्वयन कार्ययोजना बनाई शाखाप्रमुख समक्ष पेशगर्ने ।

- कार्यपालिका वा प्रमुख प्रशासकीय अधिकृत वा शाखाप्रमुखबाट तोकिएका अन्य कार्यहरु तोकिए बमोजिम सम्पादन गर्ने ।

५.५ महिला बालवालिका तथा समाज कल्याण एकाई:

(क) सहायक महिला विकास निरीक्षक (चौथो) को कार्यविवरण:

- लक्षित समूह विकास सम्बन्धी स्थानीय योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, श्रोत परिचालन र व्यवस्थापन गर्ने ।
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक हकहित सम्बन्धी नीति, योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन गर्ने ।
- महिला सशक्तिकरण, क्षमता अभिवृद्धि, रोजगारमूलक, सीपमूलक र आयआर्जनमा सघाउ पुग्ने खालका योजना तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- स्थानीय समुदायमा महिलाको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक अधिकार सम्बन्धमा सचेतना कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने ।
- लैंगिक उत्तरदायी बजेट (Gender Responsive Budget) तर्जुमा, कार्यान्वयन, अनुगमन, लैंगिक बजेट परीक्षण (Gender Budget Audit) सहितको प्रतिवेदन कार्यपालिकामा प्रस्तुत गर्ने ।
- गाउँसभाबाट स्वीकृत महिला विकास सम्बन्धी कार्यक्रमको बारिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने ।
- बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि अनुरूप कार्यक्रम र योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने ।
- बाल न्याय र बाल इजालासको व्यवस्थापन र बाल हिंसा नियन्त्रणका कार्यहरु तर्जुमा गरी बालवालिकाको सहभागितामा कार्यक्रम संचालन गर्ने ।
- बालगृह, पुनःस्थापना केन्द्र, शिशुस्याहार केन्द्र र बालविकास केन्द्र स्थापना र व्यवस्थापनलाई योजना तर्जुमा प्रक्रियामा प्राथमिकतासाथ संचालन गर्ने ।
- बालवालिकाको हकहित संरक्षण, जन्म दर्ता र पहिचानको सुनिश्चित गर्ने ।
- गाउँसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- अनाथ, असहाय, अशक्त र मानसिक सन्तुलन नभएका व्यक्तिहरुको पुनर्स्थापना केन्द्र संचालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने ।
- नगर क्षेत्रमा फेला परेका वेवारिसे बालवालिकाहरुको संरक्षण, अविभावकको खोजि गरी जिम्मा लगाउने तथा अनाथालयमा जिम्मा लगाउने व्यवस्था गर्ने ।
- नगर क्षेत्रमा फेला परेका वा फेला परेको जानकारी आएका वेवारिसे शव (लास) को कानूनी प्रकृयाका लागि प्रहरीलाई खवर गर्ने र नीजको आफन्तको पत्ता नलागेमा प्रहरी संगको सहयोग र समन्वयमा अन्तिम संस्कारका लागि सम्बन्धित बडा समितिमा जानकारी गराउने ।
- प्रमुख प्रशासकीय अधिकृत वा गाउँसभा वा कार्यपालिकाले तोकेका र अधिकार प्रत्यायोजन गरिएका अन्य कार्यहरु गर्ने ।

६. शिक्षा, युवा तथा खेलकुंद शाखा

६.१ शिक्षा अधिकृत (सातौं) को कार्यविवरण

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने ।
- मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयहरुको सम्पति व्यवस्थापन, गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामाकरण सम्बन्धी स्पष्ट नियम बनाई कार्यान्वयन गर्न पहल गर्ने ।
- सामुदायिक विद्यालयलाई दिईने अनुदान तथा सोको व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम गरी सो को समय समयमा अनुगमन र नियमन गर्ने ।
- शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन शिक्षक र कर्मचारीको विषयगत तालिम, क्षमता विकास, नयां प्रविधिबारे शिक्षण प्रशिक्षण कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
- आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन, विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन गर्ने ।
- विद्यालयका विद्यार्थीहरुको पाठ्यक्रम भन्दा बाह्य ज्ञान बृद्धिका लागि अतिरिक्त शैक्षिक क्रयाकलापको सञ्चालनको व्यवस्था गर्ने गराउने र सो को विद्यार्थी र समाजमा परेको प्रभाव मूल्यांकन गर्ने ।
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने ।
- सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भारको लागि आवश्यक श्रोत जुटाउने व्यवस्थाका लागि कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन गर्ने ।
- विद्यालयको गुणस्तर अभिवृद्धि हुने खालका कार्यक्रम संचालन गर्ने प्रोत्साहन गर्ने तथा समयमै पाठ्यसामग्रीको वितरण गर्ने व्यवस्था मिलाउने ।
- गाउँकार्यपालिकाको समीक्षा बैठकमा आफूनो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- गाउँसभाबाट स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्य जिम्मेवारी अनुसारको कार्यान्वयन कार्ययोजना बनाई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- मातहतका कर्मचारीहरुको कार्यविवरणका आधारमा कार्यसम्पादन मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- माध्यामिक स्तर उत्तिर्ण गरेका तर उच्चशिक्षा हासिल गर्न विभिन्न कारणले असमर्थ विद्यार्थीहरुका लागि बजारको माग अनुसारका व्यवसायिक सीपमूलक प्राविधिक शिक्षा उपलब्ध गराउन व्यवसायिक शिक्षा तथा तालिम परिषदको समन्वय र सहयोगमा कार्यक्रम संचालन गर्ने ।

- प्राविधिक र अनौपचारिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी नीति, कार्यविधि र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।

६.२ विद्यालय निरीक्षक (अधिकृत छैठौं) को कार्यविवरण

- राष्ट्रिय युवा नीति, २०६६ अनुरूप युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- १६ देखि २५ वर्षसम्मका युवाहरुलाई शिक्षा तथा सीपमूलक जीवनोपयोगी तालिम दिने खालका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- अपाङ्गता भएका युवाहरुलाई विभिन्न प्रकारका सहयोग सामग्रीहरु उपलब्ध गराउने कार्यक्रमहरु सञ्चालन गर्ने ।
- युवा विकासमा संलग्न अन्य सामाजिक संघसंस्था वा गैरसरकारी संथाहरुको सहकार्य र समन्वयमा दुर्घटना, लैङ्गिक हिंसा जस्ता सामाजिक कुरिती विरुद्धको सचेतना र शिक्षामूलक कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने ।
- निःशुल्क शिक्षा, जेहन्दार विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने ।
- टचूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने शैक्षिक सेवाको अनुमति तथा नियमन कार्यविधि तयार गरी पेश गर्ने ।
- स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्न आवश्यक सुभाव पेश गर्ने ।
- विद्यालय निरीक्षणको आफ्नो कार्यतालिका तयार गरी शाखामा जानकारी गराई नियमित रूपमा आफ्नो क्षेत्रका विद्यालयको निरीक्षण गर्ने ।
- निरीक्षणका क्रममा देखिएका विद्यालय व्यवस्थापन, कक्षा सिकाई तथा शिक्षकको क्रियाकलाप बारे सुधार गर्नपर्ने विषयमा विद्यालय पक्षलाई सुभाव दिने र सो को जानकारी कार्यपालिकामा पेश गर्ने ।

६.३ प्राविधिक सहायक (पांचौं) को कार्य विवरण

- कार्यपालिकाको समीक्षा बैठकमा पेश गर्नुपर्ने आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण तयार गरी शाखाप्रमुख समक्ष पेशगर्ने ।
- कृषक, मजदुर, विपन्न समुदाय लक्षित बैकल्पिक शैक्षिक कार्यक्रमहरु सञ्चालन तथा विस्तार गर्ने खालका योजना तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- शैक्षिक उपलब्धी कमजोर रहेका समुदाय, लोपोन्मुख जनजाती, महिला वर्ग लक्षित साक्षरता तथा बजारमुखी सीपमूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन र अनुगमन गर्ने ।
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन तोकिएबमोजिम सम्पन्न गरी प्रतिवेदन पेश गर्ने ।
- गाउँपालिका क्षेत्रमा आवश्यक देखिएका स्थानीय स्तरका प्राविधिक (जे.टि.ए., अ.न.मी., अ.हे.व., सि.एम.ए., ना.प्रा.स., असिष्टेण्ट सव-ईन्जिनियर आदी) उत्पादन गर्ने प्राविधिक शिक्षाका कार्यक्रम तर्जुमा गर्न लगाई स्वीकृतिका लागि पेश गर्ने ।

- युवा जागरण, सशक्तिकरण, युवा सीप, उच्चमणिलता तथा नेतृत्व विकासका कार्यक्रहरु तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- गाउँपालिका क्षेत्रमा खेलकुद संरचनाको पूर्वाधार (खेल मैदान, कभर्ड हल, रंगशाला) निर्माण, सञ्चालन, तथा खेलकुद प्रतियोगीता आयोजना गर्न शाखाप्रमुख र अधिकृतलाई सहयोग गर्ने ।
- बज्जी जम्पिङ्ग, कायोकिङ्ग, क्यानोनिङ्ग, प्यारागलाडिङ्ग जस्ता साहसिक खेलको विकास र विस्तार गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृत वा नगरसभा वा कार्यपालिकाले तोकेका अन्य कार्यहरु गर्ने ।

७. स्वास्थ्य शाखा

७.१ जनस्वास्थ्य अधिकृत (हे.ई.छैठौ) को कार्यविवरण :

- स्वास्थ्य क्षेत्रमा संघ तथा केन्द्रबाट प्राप्त सशर्त बजेट र स्थानीय तहबाट अधिकतम विनियोजनका लागि पहल गरी योजना तर्जुमा गर्ने ।
- राष्ट्रिय स्वास्थ्य नीति, नेपाल स्वास्थ्य क्षेत्र रणनीति, दिगो विकास लक्ष्य र बजेट शिलिङ्का आधारमा स्थानीय तहमा गर्नुपर्ने स्वास्थ्य सम्बन्धी कार्यक्रमको प्रारम्भिक योजना तयार गर्ने ।
- सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारणका लागि आवश्यक कार्यविधि वा नियम वा निर्देशिका स्वीकृतिका लागि प्रारम्भिक कार्य शुरु गर्ने ।
- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड तयार गरी स्वीकृती र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- स्थानीयस्तरका योजना तर्जुमाको अवस्थामा स्वास्थ्य विषयलाई योजनाको मूलप्रवाहमा ल्याई तर्जुमा, कार्यान्वयन तथा नियमन गर्ने व्यवस्था मिलाउने ।
- संघीय एवं प्रदेश सरकारको समन्वयमा गाउँपालिका क्षेत्रमा आवश्यकता अनुसार खोप कार्यक्रम अभियान सञ्चालन गर्ने ।
- स्थानीय तहमा स्वैको पहुँच र उपलब्धता हुने गरी गुणस्तरीय प्रसुती संस्थागत सेवा (Birth Center) को लागि दक्ष प्रसुतीकर्मी, औषधि, उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्ने ।
- गाउँपालिका क्षेत्रको स्वास्थ्य र सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी गर्न महामारी फैलिन नदिन रोकथामका उपायहरुको खोजिगर्ने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा जस्ता परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन गर्ने ।
- गाउँसभाको निर्णयपश्चात प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त कार्यक्रम कार्यान्वयनको जिम्मेवारी बमोजिम कार्यक्रम कार्ययोजना बनाई तोकिएको समयभित्र पेश गर्ने ।
- मातहतका कर्मचारीहरुको कार्यविवरण तयार गरी स्पष्ट जिम्मेवारी तोक्ने र सो अनुसार कार्यसम्पादन मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- गाउँपालिकाको भौगोलिक अवस्था, विकटता, जनताको स्वास्थ्य संस्थाहरुमा पहुँचको स्थितिलाई विचार गरी जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने ।

- स्थानीयस्तरमा हुन सक्ने महामारी रोकथाम तथा विपद् सम्बन्धी जनचेतनाका कार्यक्रमहरु संचालन गर्ने ।
- नियमित अनुगमन तथा सुपरिवेक्षणका लागि स्वास्थ्य सूचक अनुसारको कार्यतालिका बनाई संचालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको अनुगमन गरी कार्यपालिकामा प्रतिवेदन पेश गर्ने ।
- गाउँपालिका निवासीहरुमा सरसफाई र स्वास्थ्य सम्बन्धी विषयमा सचेतना जगाउन, फोहोर व्यवस्थापन गर्न, सफा र स्वच्छ पिउने पानीको प्रयोग गर्न, पोषणयुक्त खाना खान, घर कम्पाउण्ड सफा राख्न पालन गर्नुपर्ने र गर्नसकिने न्यूनतम मापदण्डका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने ।
- मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालका विषदी प्रयोगमा रोक लगाउन कृषि र पशुस्वास्थ्य शाखासंग समन्वय गरी कार्यक्रम संचालन गर्ने ।
- स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र नियमन गर्ने कार्यमा कार्यपालिकाको प्रत्यक्ष निर्देशनमा रही तोकिए बमोजिम गर्ने ।
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरुको अनुमति, खारेजी, न्यूनतम मूल्य निर्धारण र नियमन सम्बन्धी जनताको सामुहिक राय लिई प्रतिवेदन पेश गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृत वा गाउँसभा वा कार्यपालिकाले तोकेका र अधिकार प्रत्यायोजन गरिएका अन्य कार्यहरु गर्ने ।

७.२ स्वास्थ्य चौकी

सि.अ.हे.व. (हे.ई छैठौं) को कार्यविवरण:

- गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन आवश्यक स्वास्थ्य उपकरण, औषधि र स्वास्थ्य कर्मी तथारी हालतमा राख्न चाहिने श्रोत साधनको व्यवस्थाका लागि कार्यपालिका तथा अन्य निकायसंग सहकार्य र समन्वय गर्ने ।
- बार्षिक गाउँविकास योजना तर्जुमाको चरणमा नै शहरी स्वास्थ्य केन्द्रको आवश्यकता, औचित्य र भूमिका को बारेमा स्पष्ट गरी अत्यावश्यक कार्यका लागि बजेट विनियोजन गर्न कार्यक्रम प्रस्तुत गर्ने ।
- सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग विरुद्ध सचेतना अभिवृद्धि, जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारी नियन्त्रण योजना तर्जुमा, कार्यान्वयन, रोगको नियन्त्रण तथा रोकथामको व्यवस्था मिलाउने ।
- आमा सुरक्षा जस्ता राष्ट्रिय प्राथमिकतामा रहेका कार्यक्रमहरुलाई महत्व दिई स्थानी श्रोत र साधनको प्रयोग गरी सुरक्षित मातृत्व कार्यक्रमलाई टेवा पुग्ने अन्य कार्यक्रम संचालन गर्ने ।
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन जनचेतनाका कार्यक्रमहरु तर्जुमा गरी बार्षिक गाउँविकास योजनामा समावेश गराउने ।
- स्थानीय विद्यालय तथा सार्वजनिक स्थानहरुमा स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनका लागि योजना तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- पांच वर्ष मुनिका बालबालिका, किशोर किशोरी साथै गर्भवती एवं सुत्केरी महिलाहरुको पोषण स्त्री सुधार गर्नका लागि पोषण प्रवर्द्धनात्मक योजना तयार गरी स्थानीय श्रोत र साधनको अधिकतम परिचालन गर्ने ।

- स्वास्थ्य जोखिममा रहेका समुदायहरुको पहिचान गरी रोकथामका कार्यक्रम संचालन गर्ने ।
- आफ्नो स्तरबाट उपचार हुन नसक्ने र उपचारहुन नसकेका विरामीहरुलाई उच्चस्तरीय स्वास्थ्य संस्था वा अस्पतालहरुमा प्रेषण गर्ने ।
- स्वास्थ्य चौकीमा आएका विरामीहरुको रोगको प्रकृति र प्रकारहरुको बारेमा अभिलेख राखी प्रतिवेदन तयार गरी शाखामा पेश गर्ने ।
- स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मीक सेवा आवश्यक भएका सबै विरामीहरुले छिटो र गुणस्तरीय आकस्मीक स्वास्थ्य सेवा पाउने व्यवस्था भएको सुनिश्चित गर्ने ।

७.३ आधारभूत स्वास्थ्य केन्द्र

अ.हे.व. (सहायक चौथो) को कार्यविवरण:

- गाउँसभाबाट स्वीकृत बार्षिक स्वास्थ्य कार्यक्रमहरु प्राप्त भएअनुसार नै कार्यान्वयन गर्ने ।
- कुपोषित बालबालिका, गर्भवती एवं सुत्केरी महिलाहरुको साथै अन्य कुपोषित विरामीहरुको पहिचान गरी आवश्यकता अनुसार उपचारको व्यवस्था मिलाउने ।
- आकस्मिक स्वास्थ्य सेवा नियमित रूपमा प्रवा गर्ने ।
- स्थानीय तहमा हुन सक्ने महामारी तथा विपद् सम्बन्धी जनचेतनाका कार्यक्रमहरु संचालन संचालन गर्न पहल गर्ने ।
- सुर्तिजन्य पदार्थ, मटिरा र लागुपदार्थ प्रयोगमा नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्न कार्यक्रमहरु संचालन गर्ने ।
- स्थानीयस्तरका हरेक विद्यालयमा नियमित रूपमा विद्यालय स्वास्थ्य शिक्षा र आयुर्वेद शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था मिलायने ।
- महिला स्वास्थ्य स्वयंसेविका छनौट र विदाईमा सहजिकरण गर्ने, सेवाबाट विदा लिन चाहने स्वयं सेविकालाई सम्मानजनक रूपले विदा गर्ने व्यवस्था मिलाउने ।

७.४ वर्थिङ सेण्टर:

पब्लिक हेल्थ नर्स (सहायक चौथो) को कार्यविवरण

- गाउँपालिका क्षेत्र र आसपासमा तत्काल पर्न आउने अत्यावश्यक सेवा प्रवाहका लागि स्थानीय स्वास्थ्य नीति तथा मापदण्डको अधिनमा रही प्रारम्भिक प्रसुति सेवा उपलब्ध गराउने ।
- विरामीको अवस्था तथा आर्थिक स्थिति र यातायातको सुविधाको अवस्था हेरी विरामीलाई केन्द्रसम्म ल्याउन सक्ने संभावना नदेखिएमा घरदैलोमा सेवा उपलब्ध गराउने व्यवस्था गर्ने ।
- आफ्नो स्तरबाट उपचार संभव नहुने देखिएमा तत्काल माथिल्लो तहको स्वास्थ्य केन्द्र वा अस्पतालमा सिफारिस गरी पठाउने ।
- प्रसुतिसेवा सम्बन्धी आवश्यक प्रारम्भिक उपचारका सेवा प्रवाह गर्ने, समय समयमा स्वास्थकर्मीको सल्लाहमा रहन सचेत गराउने ।
- गाउँपालिका क्षेत्रमा स्थानीय समुदायको सहभागिता र सहयोगमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरी प्राथमिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने ।
- विकास योजना तर्जुमा को समयमा वर्थिङ सेण्टरका लागि आवश्यक कार्यक्रम र सहयोग बारे प्रस्तुती गर्ने र कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने ।

- स्थानीयस्तरमा आईपरेका प्रसुति सम्बन्धी समस्या, श्रोत साधनको अभाव र अन्य कुनै समस्या भए कार्यपालिका स्वास्थ्य शाखामा प्रतिवेदन तयार गरी पेश गर्ने ।
- विपन्न, असहाय, अनाथहरुलाई निःशुल्क प्रसुति सेवा उपलब्ध गराउन पहल गर्ने ।

८. कृषि विकास शाखा

८.१ कृषि विकास अधिकृत (छैठौं) को कार्यविवरण :

- कृषिबजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, कृषि तालिम, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति कार्यक्रम सञ्चालन, अनुगमन र नियमन गर्न कार्यविधि तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- कृषि वातावरण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धनका कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने ।
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रणका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन र अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारिकरण का लागि व्यवस्थापन गर्ने,
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गर्न सहयोग गर्ने ।
- कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरणका कार्यक्रम सञ्चालनमा सहजिकरण गर्ने ।
- कृषि बीउविजन, मलखाद तथा औषधिहरुको आपूर्ति, उपयोग र नियमनमा प्राविधिक सेवा उपलब्ध गराउने ।
- प्राङ्गारिक खेती तथा मलको उपलब्धता सुनिश्चित गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने ।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण, कृषि सम्बन्धी सूचनाको प्रचारप्रसारमा सहजिकरण गर्ने ।
- कृषि संगै बागवानी केन्द्र स्थापना र फलफूल खेतितर्फ कृषकको आकर्षण बढाउन स्थानीय हावापानी अनुसारका विभिन्न जातका फलफूल विरुद्ध वा बीउ उत्पादन, वितरण र आयात गर्ने खालका योजना तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- आफ्नो क्षेत्रमा स्थापना भएका कृषि सेवाकेन्द्रहरुको कार्यक्षेत्र विभाजन गर्ने, कार्यविवरण बनाई उपलब्ध गराउने, समन्वय र अनुमगन गर्ने, देखा परेका समस्या समाधानका लागि पहल गर्ने,
- कार्यपालिका समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति विवरण पेश गर्ने ।
- तोकिएको समयभित्र स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयन कार्ययोजना तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- आफ्नो शाखा र सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरुको कार्यविवरण उपलब्ध गराउने र सोको आधारमा अनुगमन र मूल्यांकन गरी कार्यसम्पादन प्रतिवेदन शाखा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

८.२ बाली विकास उपशाखा:

प्राविधिक सहायक (पांचौं) को कार्यविवरण:

- शाखा प्रमुखले तोके अनुसारका क्षेत्रमा प्राविधिक सेवा उपलब्ध गराउन फिल्डको भ्रमण गर्ने ।
- निरीक्षण गरिएका क्षेत्रमा देखा परेका कृषि बाली सम्बन्धी रोग, प्रकोप तथा अन्य समस्याको अध्ययन गरी सो को प्रतिवेदन शाखा प्रमुख समक्ष पेश गर्ने ।
- गाउँपालिकाका स्रोत केन्द्रहरूको विकास र सेवाकेन्द्रहरूको व्यवस्थापन, प्राङ्गारिक खेती तथा मलको उत्पादन र प्रयोग तथा प्रवर्द्धन गर्ने कार्यक्रम कृषकहरूको सहभागितामा सञ्चालन गर्ने ।
- गाउँपालिकामा धानवाली, मकैवाली, गहुँवाली, तरकारी खेती आदी विषयगत कृषकहरूको समूह गठन गरी कृषक भ्रमण कार्यक्रम मार्फत् अन्तर समूह अनुभव आदानप्रदान तथा कृषि प्रसार कार्यक्रम सञ्चालन गर्ने ।
- गाउँपालिका भित्रका वा गाउँपालिका क्षेत्र भएर वहने नदी, खोला आदीबाट तटीय क्षेत्रमा सिञ्चाई सुविधा उपलब्ध गराउने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत, सम्भार, सेवा शुल्क निर्धारण र सङ्ग्रहन सम्बन्धी व्यवस्थापन गर्ने ।
- गाउँपालिकाका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्तति, अनुगमन र नियमन गर्ने ।
- तोकिएको समयभित्र स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयन कार्ययोजना तयार गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने ।

८.३ बागवानी विकास उपशाखा:

ना.प्रा.स. (चौथा) को कार्य विवरण:

- शाखा प्रमुखको निर्देशनमा गाउँक्षेत्रका विभिन्न स्थानमा संभावना भएका फलफुल खेतीका लागि स्थानीय कृषक समूहसंग छलफल गरी माग भएका कार्यक्रम तर्जुमा गरी पेश गर्ने ।
- स्थानीय फलफुल कृषकहरूले भोगेका समस्या, कठिनाई तथा उत्पादित बस्तुको बजार व्यवस्थाका लागि सम्बन्धित क्षेत्रसंग समन्वयनको लागि प्रतिवेदन पेश गर्ने ।
- स्थानीय जातका फलफुल उत्पादनमा प्रोत्साहन गर्न कृषहरूको फलफुल समूह गठन गरी सहयोग उपलब्ध गराउन कार्यविधि तयार गरी पेश गर्ने ।
- शाखा प्रमुखले तोके बमोजिमका अन्य कार्यहरू गर्ने ।

९. पशुपंक्षी सेवा शाखा

९.१ पशुस्वास्थ्य अधिकृत (सातौं) को कार्यविवरण :

- पशुपालन, पशुपंक्षी बजार सूचना, पशुस्वास्थ्य सम्बन्धी स्थानीय नीति कानून, मापदण्ड, योजना कार्यान्वयन र अनुगमन गर्ने ।
- पशुपालन, पशुस्वास्थ्य र पशुपंक्षी सम्बन्धी विमा, कर्जा सहजिकरण, पशु बधशाला र शीत भण्डारणको अनुगमन, मूल्यांकन र व्यवस्थापन गर्ने ।
- पशुपालक कृषहरूलाई पशुपंक्षिमा लाग्ने रोगको रोकथाम, उपचारमा सहजताका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न स्वीकृतिका लागि पेश गर्ने ।

- पशु बधशाला निर्माण, मासुपसल व्यवस्थापन तथा पशुस्वास्थ्य परीक्षण घुम्ति शिविर संचालन सम्बन्धी योजना तर्जुमा गरी पेश गर्ने ।
- छाडा पशु चौपायाको व्यवस्थापनका लागि कान्जी हाउस निर्माण, संचालन र व्यवस्थापन सम्बन्धी कार्यक्रम र कार्ययोजना तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली नियमन गर्ने ।
- गाउँपालिका क्षेत्रमा स्थापित पशु सेवाकेन्द्रहरूको कार्यक्षेत्र स्पष्ट तोक्ने, कार्यविवरण तयार गरी उपलब्ध गराउने र समन्वय गर्ने ।
- पशुस्वास्थ्य सम्बन्धी देखा परेका पशुरोग लगायतका अन्य समस्या समाधान गर्ने ।
- पशुपालक कृषकहरूलाई प्रोत्साहन गर्न र स्थानीयस्तरमा रोजगारका अवसर उपलब्ध गराउन पशुपालमा लगानी बढ़ि गर्ने कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।

९.२ पशुविकास उपशाखा

प्राविधिक सहायक (पाचौं लापोडेडे) को कार्यविवरण:

- गाउँक्षेत्रमा पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न पशुचरनको व्यवस्थाका लागि संभावित स्थानको पहिचान र संरक्षण गर्न अध्ययन प्रतिवेदन शाखाप्रमुख समक्ष पेश गर्ने ।
- पशुजन्य उत्पादनको विक्री वितरणका लागि उपयुक्त स्थान तथा पशु सहकारीको व्यवस्थापन गर्न स्थानीय पशुपालक कृषहरूको सहभागितामा कार्यक्रम तर्जुमा गरी स्वीकृतीका लागि पेश गर्ने ।
- पशुआहारको गुणस्तर जांच, अनुगमन र नियमन गर्ने, स्थानीय चरन तथा खर्क विकास, संरक्षण र व्यवस्थापन गर्ने ।
- पशुपंक्षि विमा र कर्जा सहजिकरण गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने ।
- पशुपालन सम्बन्धी सीप ज्ञान प्रवर्द्धनका लागि स्थानीय कृषकहरूलाई समूहमा आवद्ध गरी तालिम, गोष्ठि, कृषि अवलोकन भ्रमणको कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने ।
- स्वीकृत बार्षिक कार्यक्रमको कार्यान्वयन कार्ययोजना बनाई शाखा प्रमुख समक्ष पेश गर्ने ।
- शाखा प्रमुखले तोके बमोजिमका अन्य कार्यहरु सम्पादन गर्ने ।

९.३ पशु स्वास्थ्य उपशाखा

नायव प्राविधिक सहायक (चौथो भेट) को कार्यविवरण :

- पशु चिकित्सालयको स्थापना, सञ्चालन र व्यवस्थापन एवं पशुपंक्षी चिकित्सा सेवा संचालन गर्ने ।
- पशुपंक्षि जन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको उपचार, रोकथाम र नियन्त्रण गर्ने ।
- पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन, स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन, पशु आहारको गुणस्तर नियमन गर्ने ।
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्क संकलन, अभिलेख, व्यवस्थापन र सूचना प्रणालीको विकास गर्ने ।
- गाउँसभाबाट स्वीकृत कार्यक्रमको कार्यान्वयन कार्ययोजना बनाई शाखा प्रमुख र प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

- समीक्षा बैठकमा आफ्नो उपशाखाबाट, सम्पादन भएका कार्यक्रमहरुको उपलब्धी, भौतिक र वित्तिय प्रगति विवरण पेश गर्न शाखाप्रमुखलाई उपलब्ध गराउने ।
- शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले तोकेका अन्य कार्यहरु गर्ने ।

१०. आन्तरिक लेखापरीक्षण शाखा:

आन्तरिक लेखापरीक्षक (सहायक पाचौं) को कार्यविवरण

- आर्थिक अनुशासन, पारदर्शिता र लेखापालन सम्बन्धी क्षमता विकास कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- आर्थिक अनुशासन कायम राख्न खर्चका प्रवृत्तिमा आवश्यक सुधार ल्याउन कार्यपालिकामा सुझाव सहित प्रतिवेदन प्रस्तुत गर्ने ।
- लेखा तथा राजश्व क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि आर्थिक अनुशासन सम्बन्धी आचारसंहिता र मापदण्ड तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- कार्यपालिकाको लेखाशाखा एवं राजश्व शाखाबाट भएका राजश्व र लेखापालन सम्बन्धी कार्यको अभिलेख अध्ययन गरी देखा परेका कमी कमजोरीहरुबारे समयमै जानकारी गराउने ।
- स्वीकृत कार्यक्रमको कार्यान्वयन कार्ययोजना बनाई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने सुझाव दिने ।
- कार्यपालिकाको निर्णय अनुसार भएका खर्चको वील भरपाई दुरुस्त नभए वा गरिएको खर्च अनियमित देखिएकोमा नियमित गर्न लगाउने, असुल गर्नपर्ने देखिएमा सो को सुझाव दिई असुल गर्न लगाउने ।
- अन्तिम लेखापरीक्षणका लागि खटिई आउने महालेखा परीक्षणको टोली आउनु भन्दा अघि नै आन्तरिक लेखा परीक्षण सम्पन्न गरी अन्तिम लेखापरीक्षणका लागि श्रेस्ता तयार गरी राख्ने ।
- अन्तिम लेखापरीक्षण कार्य सम्पन्न नभएसम्म आफू लेखापरीक्षण टोलीसाथै रही आवश्यक सहयोग गर्ने ।
- अन्तिम लेखापरीक्षण सम्पन्न भएपश्चात सो को प्रतिवेदन प्राप्त गरी दिईएका सुझावहरु कार्यान्वयन गर्न र लेखापरीक्षणबाट औल्याईएका बेरुजु फछ्यौटका लागि लेखाशाखा एवं कार्यपालिकालाई सहयोग गर्ने ।
- आन्तरिक तथा पूर्व लेखापरीक्षण गरी स्वीकृत बजेट र कार्यक्रमको परिधिभित्र रही खर्च भए नभएको स्पष्ट विवरण सहितको प्रतिवेदन लेखा समिति र प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- गाउँपालिकाको समीक्षा बैठकमा आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको भौतिक, वित्तिय र लेखापरीक्षण सम्बन्धी प्रगति विवरण पेश गर्ने ।